

# नेपाली जनमत सर्वेक्षण

## सन् २०२२

सर्वेक्षण प्रतिवेदन | बागमती प्रदेश



*Inter disciplinary analysts*

The logo consists of a stylized 'IA' monogram where the letters are intertwined, enclosed within a blue circle. To the right of the logo, the words "Inter disciplinary analysts" are written in a blue, cursive, sans-serif font.



# नेपाली जनमत सर्वेक्षण

## सन् २०२२

सर्वेक्षण प्रतिवेदन | बागमती प्रदेश



 *inter disciplinary analysts*

# नेपाली जनमत सर्वेक्षण सन् २०२२

## सर्वेक्षण प्रतिवेदन, बागमती प्रदेश

© स्कूल अफ आर्ट्स, काठमाडौं विश्वविद्यालय, इन्टरडिसिप्लीनरी एनालिस्ट्स र दि एसिया फाउण्डेशन, २०२२ सर्वाधिकार सुरक्षित । यस पुरितकाको कुनै पनि अंश स्कूल अफ आर्ट्स, काठमाडौं विश्वविद्यालय, इन्टरडिसिप्लीनरी एनालिस्ट्स र दि एसिया फाउण्डेशनको लिखित अनुमति बिना पुनरुत्पादित गर्न सकिने छैन ।



स्कूल अफ आर्ट्स, काठमाडौं विश्वविद्यालय  
पोस्ट बक्स नम्बर: ६२५०, हातिवन ललितपुर, नेपाल  
फोन: +९७७-०१-५२५१२९४, +९७७-०१-५२५१३०६



इन्टरडिसिप्लीनरी एनालिस्ट्स  
चन्द्र विनायक मार्ग, चावहिल, काठमाडौं, नेपाल  
फोन : +९७७-०१-४४७९८४५, +९७७-०१-४४७९९२७



The Asia Foundation  
Improving Lives, Expanding Opportunities

दि एसिया फाउण्डेशन  
पोस्ट बक्स नम्बर: ९३५, तुङ्गसागर मार्ग, वडा नं ३  
पानीपोखरी, काठमाडौं, नेपाल

सन् २०२२ मा नेपाली जनताको सर्वेक्षण २०२२ अष्ट्रेलिया सरकार, विदेशी मामिला र व्यापार विभाग - एसिया फाउन्डेशनसंगको साझेदारी परियोजना स्थानीय सरकार सबलीकरण कार्यक्रम र विकास र सहयोगको लागि रिवस एजेन्सीको सहयोगमा सम्पन्न भएको थियो । यस सर्वेक्षणका निष्कर्षहरू र कुनै पनि विचारहरूले अस्ट्रेलिया सरकार, रिवस सरकार वा एसिया फाउन्डेशनका विचारहरू प्रतिविम्बित गर्दैनन् ।

### प्रकाशक:

स्कूल अफ आर्ट्स, काठमाडौं विश्वविद्यालय  
पोस्ट बक्स नम्बर: ६२५०, हातिवन ललितपुर, नेपाल  
फोन: +९७७-०१-५२५१२९४, +९७७-०१-५२५१३०६

आवरण तरिवर : सरोज पराञ्जुली  
तरिवर लिईएको स्थान : रामेछाप

## संचालक समिति सदस्यहरू

क्र.सं	नाम	आबद्ध संस्था
१	एक्कु माया पुन	स्कूल आफ आर्ट्स, काठमाडौं विश्वविद्यालय
२	सुधिन्द्र शर्मा	इन्टर डिसिप्लिनरी एनालिस्ट्स
३	कृष्ण हाच्छेतु	राजनीतिशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
४	तीर्थराज चौलागाई	तथ्यांक विभाग
५	भिमप्रसाद सुवेदि	विश्वविद्यालय अनुदान आयोग नेपाल
६	विमला राई पौडेयाल	राष्ट्रिय सभा, संघीय संसद, नेपाल
७	याम बहादुर किसान	संसद सहयोग परियोजना / संयुक्त राष्ट्र विकास कार्यक्रम
८	देव कुमारी गुरुङ	भूगोलशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
९	टिकाराम गौतम	समाजशास्त्र केन्द्रीय विभाग
१०	गणेश गुरुङ	स्वतन्त्र अनुसन्धानकर्ता
११	महेश बास्कोटा	स्कूल आफ आर्ट्स, काठमाडौं विश्वविद्यालय
१२	सुरेन्द्र लाभ कर्ण	राष्ट्रिय योजना आयोग



# प्रावकथन

काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्स (KUSoA) को नेतृत्वमा इन्टरडिसिलिनरी एनालिस्ट्स (IDA) सँगको सहकार्यमा २०१७ मा पहिलो पटक नेपाली जनताको सर्वेक्षण गरिएको हो । प्रतिवेदनको चौथो खण्ड, नेपाली जनताको सर्वेक्षण २०२२ (SNP 2022) ले देशको दिशाप्रति नेपालीको धारणा, घरायसी अवस्था, स्थानीय अवस्था, सुरक्षा, पहिचान र सामाजिक सम्बन्ध, शासन व्यवस्था, सार्वजनिक सेवा प्रवाह, निर्वाचन, राजनीतिक सहभागिता र आर्थिक वृष्टिकोण प्रति नेपालीहरूको वृष्टिकोण प्रस्तुत गरेको छ । यस सर्वेक्षणले नेपालका सात प्रदेशका ५८८ वटा वडाबाट नमूना छनोटगरी १८ वर्ष वा सोभन्दा माथिका ७,०५६ उत्तरदातामा पुगेर उनीहरूका विचारहरू प्रस्तुत गरेको छ ।

नेपाली जनताको सर्वेक्षणको बिगतका सबै प्रतिवेदनहरू राष्ट्रिय प्रतिवेदनको रूपमा सबै प्रदेशहरूलाई समावेश गरी सघन ढाँचामा प्रकाशित गरिएको थियो । तर यस पटक सन् २०२२ को राष्ट्रिय प्रतिबेदनलाई भने अलि छोटो संक्षिप्त प्रतिबेदनको रूपमा प्रकाशित गरी अरु थप सात वटा प्रादेशिक विस्तृत प्रतिबेदनहरू प्रकाशित गर्ने प्रयास गरेका छौ । जसमा प्रत्येक प्रदेशबाट प्राप्त तथ्याङ्कहरूलाई विश्लेषण गरी विस्तृत स्थमा उक्त प्रदेशका उत्तरदाताहरूले दिएका जानकारीका आधारमा निष्कर्षहरू प्रस्तुत गरिएको छ । यस प्रतिबेदनमा बिगतमा गरिएका तीन सर्वेक्षणहरू (SNP 2017, SNP 2018 र SNP 2020) बाट प्राप्त निष्कर्षहरूको तुलनात्मक अध्ययन गरिएको छ ।

सर्वेक्षणबाट प्राप्त तथ्याङ्कहरूको आफै सीमाहरू रहेका हुन्छन् । उदाहरणको लागि तथ्याङ्क सङ्कलनको समय अवधि पनि एक प्रकारको सीमितता नै हो किनकी आफ्नो इलाकामा हालसालै घटेका घटनाहरूबाट उत्तरदाताहरूको मस्तिष्क प्रभावित रहेका हुन्छन् । जसले उनीहरूको जवाफलाई निर्दिष्ट गरिरहेको हुन्छ । दोस्रो, सर्वेक्षणको लागि सही नमूना आकार चयन गर्नु पनि लगभग चुनौती पुर्ण कार्य हो । सर्वेक्षणमा नमूना छनोट, सम्बन्धित प्रश्नहरूको जवाफ नआउने, कभरेज र मापनसम्बन्धी कमी कमजोरीहरूका सम्भावनाहरू सधै रहने हुनाले विश्लेषणका लागि प्राप्त तथ्याङ्कहरू तयार गर्दा अनुसन्धानकर्ताहरू सचेत रहन आवश्यक छ । प्रत्येक पटकको नेपाली जनताको सर्वेक्षणको तथ्याङ्क सङ्कलन समय अवधिले पनि जनताको धारणामा प्रभाव पारेको हुन सक्दछ ।

नेपाली जनताको सर्वेक्षणको पहिलो संस्करणको तथ्याङ्क सङ्कलन कार्य सन् २०१७ को सेप्टेम्बर-अक्टोबरमा गरिएको थियो । उक्त समयमा गरिएको नेपाली जनताको सर्वेक्षण २०१७ (SNP 2017) नयाँ राजनीतिक व्यवस्थाका लागि नेपालमा पहिलो पटक भएको स्थानीय तहको निर्वाचन पछि गरिएको राष्ट्रव्यापी सर्वेक्षणको निष्कर्षमा आधारित थियो । उक्त सर्वेक्षणमा देशको समग्र दिशा (सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भौतिक पूर्वाधार अवस्थाका सन्दर्भ) बारे नेपाली जनताको अपेक्षा र आकांक्षालाई समेट्ने प्रयास गरिएको थियो । यसका साथै सर्वेक्षणले सुरक्षा र विवाद समाधान, विकसित राजनीतिमा लैङ्गिक, जातीय र भाषाको स्थान, राष्ट्रिय तथा स्थानीय तहका समस्या, स्थानीय तथा प्रदेश सरकारको सेवा प्रवाह, सुशासन, राजनीतिक सहभागिता र स्थानीय निर्वाचन, आर्थिक तथा सामाजिक विकास तथा पूर्वाधार, सूचनामा पहुँच, जस्ता विषयहरूमा जनताको राय र अपेक्षा संकलन गरिएको थियो ।

सन् २०१८ को नेपाली जनताको सर्वेक्षण २०१८ को तथ्याङ्क सङ्कलन कार्य नेपालको नयाँ राजनीतिक प्रणाली अनुसार पहिलो संसद र प्रादेशिक निर्वाचनपछि गरिएको थियो । यसका साथै आगामी दिनका लागि उनीहरूका आशा तथा अपेक्षाका बारेमा पनि जान्ने प्रयास गरिएको थियो । तेस्रो चरणको नेपाली जनताको सर्वेक्षण २०२० (SNP 2020) को निष्कर्ष कोमिड-१९ का कारण राष्ट्रिय बन्दाबन्दीको घोषणा हुनु भन्दा केही दिन अगाडि सम्पन्न भएका सर्वेक्षणको तथ्याङ्क सङ्कलन कार्यमा आधारित थियो ।

सन् २०२२ को नेपाली जनताको सर्वेक्षण (SNP 2022) को संस्करण सन् २०२२ को स्थानीय निर्वाचन लगतै र राष्ट्रिय तथा प्रादेशिक निर्वाचनमा होमिने तयारीमा लागि सकेका नेपालीहरू माझ वर्षायाम जुलाई-अगस्त, २०२२ मा गरिएको सर्वेक्षणको तथ्याङ्क सङ्कलन कार्यमा आधारित रहेको छ । कोमिड-१९ ले सृजना गरेको चुनौती तथा असहजतापूर्ण अवस्थामा सरकारको समग्र कार्यसम्पादन र देश कुन दिशामा गइरहेको छ भन्ने बारेमा जनताको धारणामा प्रभाव पार्न सक्ने सम्भावनाहरू देखेर सन् २०२२ को नेपाली जनताको सर्वेक्षण मा कोमिड-१९ सँग सम्बन्धित प्रश्नहरू थपिएका थिए परिणामस्वरूप मानिसहरूको धारण, भावना र अनुभवहरूमा कोमिड-१९ र देशव्यापी बन्दाबन्दीको प्रभाव प्रतिविम्बित भएको देखिन्छ । कोमिड-१९ को प्रभाव यस अध्ययनमा आएता पनि त्यस अधिको नेपालीको मत र त्यसबाट प्रभावित जनजीवनको अवस्थाको तुलनात्मक अध्ययन अनुसन्धानको लागि यो प्रतिवेदन महत्वपूर्ण हुनसक्छ ।

यस प्रादेशिक प्रतिवेदनमा प्रदेशका जनताहरूको विचार प्रस्तुत गरिरहदा, म राष्ट्रिय प्रतिवेदनमा भएका केहि तथ्यहरूको विश्लेषण गर्न चाहन्छु । यस बर्षको सर्वेक्षणमा सामेल भएको आधाभन्दा कम नेपालीहरू, अहिलेसम्मकै सबैभन्दा न्यून प्रतिशतले मुलुक सही दिशामा अधि बढेको ठान्दछन् । बाटोघाटोको अवस्थामा सुधार, शिक्षाको पहुँचमा वृद्धि हुनु तथा विद्युत आपूर्तिमा सुधार हुनु देश सही दिशामा अगाडि बढ्नुका प्रमुख तीन कारण रहेका छन् । मुलुक सही दिशातिर हिंडिरेहेको बताएका उत्तरदातामा उल्लेख्य कमी देखिएता पनि तीन चौथाइभन्दा कमले आफ्नो स्थानीय तहको अवस्थामा भने सुधार भइरहेको विश्वास गरेका छन् । स्थानीय अवस्थाप्रति जनताको आशावादीताका लागि उत्तरदाताहरूले बाटोघाटोको अवस्था राम्रो हुनु, खानेपानी आपूर्तिमा सहजता, विद्युत र शिक्षामा जनताको पहुँच हुनु जस्ता विषयलाई महत्त्व दिएर समावेश गरेका छन् । वास्तवमा, सन् २०२० को सर्वेक्षणको तुलनामा सन् २०२२ को सर्वेक्षणमा विशेष गरी आर्थिक अवस्था, राजनीतिक र सामाजिक अवस्थाप्रति उत्तरदाताहरू कम सकारात्मक देखिएका छन् । उत्तरदाताहरूका अनुसार बढ्दो ब्रष्टाचार, आवश्यक वस्तुहरूको बढ्दो मूल्य, र करको दायरामा वृद्धि राष्ट्रले भोगी रहेका प्रमुख समस्याहरूको रूपमा रहेका छन् भने १८-२४ वर्ष उमेर समूहका युवा नेपालीहरूका लागि काम खोज/जीविकोपार्जनमा कठिनाई प्रमुख समस्याको स्थमा रहेको देखियो ।

माथि उल्लेखित आंकडाहरूले सार्वजनिक धारणा र आर्थिक दृष्टिकोण बीच बलियो सम्बन्ध राखेको छ । अर्को शब्दमा भन्नुपर्दा, नेपाली जनताको सर्वेक्षण २०२० को तथ्याङ्क सङ्कलन गरिसकेपछिको समय र नेपाली जनताको सर्वेक्षण २०२२ को तथ्याङ्क सङ्कलन गर्नु अगाडीको समय अवधिमा कोभिड-१९ चुलिएको थियो, उक्त समयमा कोभिड-१९ को प्रभावले देशका लगभग सबै आर्थिक गतिविधिहरूमा नकारात्मक प्रभाव पारेको थियो । सन् २०१७ मा करिब पाँचमा एक र सन् २०२० मा पाँचमा दुई उत्तरदाताहरूले स्थानीय आर्थिक अवस्थामा सुधार भएको विश्वास गरेका थिए । सन् २०२० को तुलनामा स्थानीय आर्थिक अवस्थामा सुधार भएकोमा विश्वास गर्ने उत्तरदातामा अचानक गिरावट आएको छ । फलस्वस्य, आम्दानी या आर्थिक झोतको अभावमा उत्तरदाताहरूले अझै पनि उनीहरूको परिवारका सदस्यले बेलाबेलामा छाक छाड्नुपरेको, बिरामी हुँदा उपचार गर्न नसकेको बताएका छन् । गत वर्षको तुलनामा, कहिलेकाही मात्र खाना खान पुग्ने संख्या बढेको छ । त्यसैगरी, बिरामी हुँदा उपचार गर्न नसकेको दाबी गर्ने उत्तरदाताहरूको प्रतिशत पनि बढेको छ ।

हिसा वा आपराधिक गतिविधिको सन्दर्भमा नेपाल सुरक्षित स्थान जस्तो देखिन्छ । दश मध्ये नौ जना उत्तरदाताहरूले आफू बसेको वा काम गरिरहेको ठाउँ वरिपरि सुरक्षाको कुनै समस्या वा चुनौती नभएको बताएका छन् साथै आफू वा आफ्नोको परिवार गत वर्ष हिसा वा आपराधिक गतिविधिको सिकार नभएको बताएका छन् । केही हदसम्म असुरक्षित ठानेकाहरूमध्ये प्रायले चोरी र आर्थिक लेनदेनमा ठगीको सिकार भएको उल्लेख गरेका छन् । विवाद समाधानका सन्दर्भमा धेरै नेपालीहरूको रोजाइमा औपचारिक निकायहरू परेका छन् । जग्गा सम्बन्धि विवाद, ऋण तथा लेनदेन सम्बन्धि विवाद, अपराध, मानहानि वा भूटो आरोपको विवाद समाधान गर्न अधिकांश नेपालीहरूले प्रहरीलाई पहिलो रोजाई मानेको पाइन्छ । घरेलु हिसा सम्बन्धि विवाद समाधान गर्न जनताको पहिलो रोजाइको स्थमा वडाध्यक्ष वा वडा सदस्यहरू पर्नुभएको छ भने प्रहरी, नगर/गाउँपालिकाका प्रमुखहरूति उत्तरदाताहरूको विश्वास बढ्दै गएको छ । विवाद समाधानका लागि निर्वाचित प्रतिनिधि र प्रहरीलाई विश्वास गर्ने व्यक्तिको सङ्कर्ष तीव्र स्थमा बढ्नुले राज्यको पुनर्सरचना मार्फत स्थापित नयाँ सरकारी संरचनाहरूप्रति व्यक्तिको बढ्दो विश्वास भल्काउँछ ।

अझै पनि नेपाली जनताहरूले विशेष गरी काम गर्ने ठाउँमा मानिसहरूसँग अन्तरक्रिया गर्दा, सार्वजनिक सेवाहरू प्राप्त गर्दा र स्वास्थ्य सेवाहरूमा पहुँच गर्दा आफ्नो मातृभाषा, जात वा जाति र लिङ्गका कारण विभिन्न ठाउँ र अवस्थामा असहजता महसुस गर्ने गरेको छन् । नेपालीभन्दा फरक मातृभाषा भएका कारण विभिन्न ठाउँ र अवस्थामा असहजता महसुस गर्ने उत्तरदाताहरूको सङ्कर्या सन् २०१७ को तुलनामा घटेको भएता पनि सार्वजनिक सेवा लिंदा, कार्यस्थलमा सर्वसाधारणसँग छलफलमा सहभागी हुँदा, अस्पताल या हेल्थ सेन्टरमा सुविधा लिंदा र अध्ययनको सिलसिला असहजता महसुस हुने गरेको बताएका छन् । विगतका वर्षको तुलनामा लिङ्गका कारण विभिन्न ठाउँ र अवस्थामा असहजता महसुस गर्ने उत्तरदाताहरूको संख्यामा कमी आएता पनि नेपाली महिलाहरूलाई सार्वजनिक यातायातमा यात्रा गर्दा, प्रहरी चौकीमा, सार्वजनिक स्थानमा घुमफिर गर्दा वा हिँड्डुल गर्दा अप्दयारो महसुस हुने गरेको बताएका छन् । अन्तर्जातीय विवाहलाई स्वीकृति दिनेहरूको अनुपातमा सन् २०१७ को तुलनामा सन् २०२२ मा घटेको देखिन्छ । बिगत बर्षका सर्वेक्षणहरूले लिङ्गको पर्वाह नगरी व्यक्ति नेतृत्व भूमिकाको लागि सक्षम हुनुपर्छ भन्ने विश्वास गर्ने मानिसहरूमा उल्लेखनीय वृद्धि भएको देखिन्छ तर सन् २०२२ मा यस्तो सोच राख्ने उत्तरदाताको संख्या स्थिर रहेको पाइएको छ यद्यपि संस्थाको नेतृत्व गर्न पुरुष र महिला दुवै समान स्थमा सक्षम छन् भनी चारमध्ये तीन जना उत्तरदाताले भनेतापनि, सामुदायिक-सम्बन्धित हैसियत (Community-Related Status) को तुलनामा कार्यकारी पदमा महिलाहरूलाई कम प्राथमिकता दिइएको पाइएको छ ।

अधिकांश उत्तरदाताहरूले गत वर्षको तुलनामा स्थानीय सरकारको उत्तरदायित्वमा कुनै परिवर्तन नभएको बताएका छन् । यद्यपि, विगतका वर्षको तुलनामा २०२२ मा सरकारको उत्तरदायित्वमा सुधार भएको छ भनी प्रतिक्रिया दिनेहरूको प्रतिशत उल्लेखनीय रूपमा घटेको छ । मे १३, २०२२ मा भएको स्थानीय निर्वाचनको दोस्रो कार्यकालको सन्दर्भमा नेपालीहरूबाट आएका प्रतिक्रियाहरूको दस्तावेजीकरण गर्दा, तीन चौथाई भन्दा बढीले स्थानीय निर्वाचनमा मतदान गरेको र ती मध्ये दश मा नौ जनाले निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको विश्वास व्यक्त गरेका थिए । तीन चौथाई भन्दा बढी मतदाताहरू निर्वाचनको परिणामसंग “धेरै खुशी”, वा “खुशी” रहेका छन् । तीनवटै तहका सरकारले सन् २०२० देखि कोभिड-१९ को रोकथाम र नियन्त्रण र यसको सामाजिक-आर्थिक प्रभावलाई न्यूनीकरण गर्न विभिन्न उपायहरू लागू गरेको कुरा सर्वबिदैतै छ । यसका लागि तीनै तहका सरकारले खेलेको भूमिकाको सहर्ना गर्दै सरकारको प्रयास पर्याप्त भएको प्रतिक्रिया दिएका छन् । कोरोनाको संक्रमण कम गर्न र यसलाई फैलिन नदिन सरकारले गरेका विभिन्न रोकथाम र नियन्त्रणका उपायहरूमध्ये मास्कको प्रयोग र सामाजिक दूरी धेरै प्रभावकारी रहेको देखियो भने हिङ्कुल र यात्रामा लगाएको प्रतिबन्ध पनि दोस्रो प्रभावकारी उपाय रहेको पाइयो । कोरोना महामारीको समयमा त्यसको व्यवस्थापनको लागि स्थानीय सरकारले समुदायमा सबैभन्दा बढी सक्रिय भूमिका निभाएको पाइयो ।

प्रस्तुत तथ्याङ्क र आंकडाले संघीय, प्रदेश र स्थानीय, तह तीनवटै तहका सरकारहरूको कार्यसम्पादनबारे केही अन्तरदृष्टि दिनेछ भन्नेमा हामी विश्वस्त छौं । तीन तहका सरकारहरूको कार्यबारे जनताले कसरी बुझेकाछन्, उनीहरूका अनुसार सरकारले गरेका कामहरूमा के कस्ता कमजोरीहरू रहेकाछन् र यस्तो किन भई रहेको छ भनेर अभि बिस्तृतरूपमा बुझनका लागि र त्यसलाई के कसरी समाधान गर्न सकिन्छ भन्ने बारे सुबाब सहितको जानकारी तीनै तहका सरकारलाई दिन प्राप्त तथ्याङ्कको गहिरो विश्लेषण महत्त्वपूर्ण छ । तसर्थ, आउँदो वर्षहरूमा नेपाली जनताको सर्वेक्षणमा मात्रात्मक तथ्याङ्कहरूबाट प्राप्त जानकारीलाई अभि बिस्तृतरूपमा बुझन र व्याख्या गर्नका लागि गुणात्मक विश्लेषण थाज आवश्यक छ ।

अन्तमा, यस सर्वेक्षण कार्यलाई सफल बनाउन र नेपाली जनताको सर्वेक्षण २०२२ को यो प्रादेशिक संक्षिप्त प्रतिवेदन तयार गर्न योगदान गर्न सबैलाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । सर्वप्रथम एशिया फाउन्डेशनको टोली जसले दुई अनुदान सम्पौताहरू: एउटा अस्ट्रेलिया सरकार, विदेश मामिला र व्यापार विभागबाट, र अर्को विकास र सहयोगको लागि स्विस एजेन्सी मार्फत हामीलाई सर्वेक्षण गर्नका लागि रकम उपलब्ध गराएकोमा उनीहरू प्रति कृतज्ञता व्यक्त गर्दछु । त्यसैगरी इन्टरडिसिलिनरी एनालिस्ट्स (आईडीए) लाई विशेष गरी प्रश्नावली तयार गर्न, क्षेत्रीय स्तरमा गणनाकर्ताहरूका लागि तालिम र प्रशिक्षण कार्य सञ्चालन गर्न, र तथ्याङ्क सङ्कलन तथा कम्पाइल गर्न सहयोगको लागि आभार प्रकट गर्दछु । साथै प्रतिष्ठित स्टीयरिंग समिति सदस्यहरूको योगदान उत्तिकै महत्त्वपूर्ण र हाम्रो गहिरो प्रशंसाको योग्य छन्, किनकी उनीहरूबाट प्रक्रियाको प्रत्येक चरणमा महत्त्वपूर्ण अन्तरदृष्टिको साथ परियोजनाले मार्गदर्शन प्राप्त गर्यो । काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्सका सहकर्मीहरू जसले नेपाली जनताको सर्वेक्षण २०२२ को चुनौती स्वीकार गरे र यो प्रतिवेदन लेख्न कार्य सफलताका साथ समाप्त गरे, म उनीहरूको प्रयास र समर्पणलाई कदर गर्दछु । अन्त्यमा, म यस तथ्याङ्क सङ्कलन कार्यमा सहयोग पुऱ्याउने सबै गणक र नेपाली जनताहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु जसको सहभागिता बिना यो सर्वेक्षण कार्य सम्भव थिएन।

**एकु माया पुन**  
एसोसिएट प्रोफेसर/का.मु. डीन  
स्कुल अफ आर्ट्स, काठमाडौं विश्वविद्यालय



# विषयसूची

प्राक्कथन	७
अध्याय १	परिचय ..... ४
अध्याय २	देशको समग्र अवस्थाप्रतिको बागमतीको धारणा ..... ६ २.१. देशको अवस्था ..... ६ २.२. आशावादी हुनुका कारणहरू ..... ८ २.३ समस्या र चुनौतीहरू ..... ८ २.४. स्थानीय क्षेत्रको अवस्था ..... ९ २.५ स्थानीय क्षेत्रको अवस्थामा सुधारका कारणहरू ..... १० २.६ स्थानीय तहका समस्या र चुनौतीहरू ..... ११ २.७ घरपरिवारको अवस्था ..... १३ २.८. घरायसी अनुभवहरू ..... १४
अध्याय ३	व्यक्तिगत सुरक्षा र विवाद समाधान ..... १५ ३.१. हिंसा, अपराध र न्यायसम्बन्धी घरपरिवारका अनुभवहरू ..... १५ ३.२ विवाद समाधानका अनुभव ..... १६
अध्याय ४	पहिचान ..... १९ ४.१ मातृभाषा ..... १९ ४.२ नेपालीबाहेक अन्य भाषा मातृभाषा हुँदाका असुविधाहरू ..... १९ ४.३ जात/जातीयताको कारण हुने असुविधाहरू ..... २० ४.४ लैङ्गिक कारण भोग्नुपरेको असहजता ..... २१ ४.५ सामाजिक सम्बन्ध ..... २२ ४.६ नेपाली समाजमा महिलाको स्थान ..... २३ ४.७ नेतृत्वदायी भूमिकामा लैंगिक प्राथमिकता ..... २४
अध्याय ५	सुशासन र राजनीतिक सहभागीता ..... २६ ५.१ स्थानीय निकायको पुनर्संरचना ..... २६ ५.२ सामाजिक सुरक्षा ..... २७ ५.३ संस्थाप्रतिको विश्वास ..... २८ ५.४ सार्वजनिक सेवाहरूप्रतिको जानकारी ..... २९ ५.५ सार्वजनिक सेवाहरू लिंदाको अनुभव ..... ३१ ५.६ शिक्षाप्रतिको धारणा ..... ३२ ५.७ कोरोना महामारीमा शैक्षिक अवस्था ..... ३५ ५.८ सार्वजनिक स्वास्थ्य सेवाप्रतिको धारणा ..... ३६ ५.९ सडक सम्बन्धी धारणा ..... ३८ ५.१० कर ..... ४१ ५.११ भ्रष्टाचार ..... ४४ ५.१२ स्थानीय शासन प्रक्रियामा जनसहभागीता ..... ४५ ५.१३ स्थानीय निर्वाचन र निवाचित अधिकारीहरूबाटे दृष्टिकोण ..... ४८ ५.१४ स्थानीय सरकारको उत्तरदायित्वप्रतिको धारणा ..... ४९ ५.१५ स्थानीय निर्वाचन ..... ५१
अध्याय ६	आर्थिक दृष्टिकोण र सूचनामा पहुँच ..... ५५ ६.१ स्थानीय आर्थिक अवस्थाप्रतिको धारणा ..... ५५ ६.२ व्यक्तिगत तथा पारिवारिक आम्दानी ..... ५६ ६.३ वैदेशिक रोजगार र विप्रेषण ..... ५९ ६.४ बीमाको बारेमा जानकारी र पहुँच ..... ६३ ६.५ रोजगारी र आयआर्जनका अवसरहरू ..... ६४ ६.६ सूचनाको स्रोत ..... ६५
अध्याय ७	कोरोना महामारीको अनुभव र असर ..... ६८ ७.१ कोरोना महामारी व्यवस्थापनमा सरकारको भूमिका ..... ६८ ७.२. स्थानीय स्तरमा महामारी व्यवस्थापन गर्न सक्रिय भएर लाग्ने व्यक्ति वा निकाय ..... ७० ७.३ कोरोना महामारीको समयमा भोग्नुपरेका मुख्य समस्याहरू र सामना गर्ने रणनीतिहरू ..... ७०

# चित्रसुची

चित्र २.१.१	<i>Q-B1a.</i> देशेका समग्र दिशा, वर्षअनुसार.....	६
चित्र २.१.२	<i>Q-B1b-f.</i> देशको समग्र दिशा, बर्ष अनुसार.....	७
चित्र २.२.१	<i>Q-B2.</i> आशावादी हुनुका कारणहरू, बर्ष अनुसार.....	८
चित्र २.३.१	<i>Q-B3.</i> देशले भोगिरहेका मुख्य समस्या तथा चुनौतीहरूबाटे धारणा, बर्ष अनुसार.....	९
चित्र २.४.१	<i>Q-B4a.</i> स्थानीय क्षेत्रको अवस्था, बर्ष अनुसार.....	१०
चित्र २.५.१	<i>Q-B5.</i> स्थानीय अवस्थाहरूमा आशावादी हुनुका कारणहरू, बर्ष अनुसार.....	११
चित्र २.६.१	<i>Q-B6.</i> स्थानीय क्षेत्रका समस्या तथा चुनौतीहरू, बर्ष अनुसार.....	१२
चित्र ३.२.१	<i>Q-C8A-E.</i> विवाद समाधानका लागि सहयोग खोजे उत्तरदाताहरू, बर्ष अनुसार.....	१७
चित्र ३.२.२	<i>Q-C8a2-e2.</i> विवाद समाधान नतिजा, बर्ष अनुसार.....	१८
चित्र ४.५.१	<i>Q-D9.</i> अन्तर-जातीय विवाहको स्वीकृति, बर्ष अनुसार.....	२३
चित्र ५.१.१	<i>Q-E4.</i> स्थानीय निकायको पुनर्संरचनाप्रतिको दृष्टिकोण, बर्ष अनुसार.....	२६
चित्र ५.४.१	<i>Q-E10AM-AO1.</i> सरकारी सेवा सुविधाहस्त्रिको जानकारी, बर्ष अनुसार.....	२९
चित्र ५.४.२	<i>Q-E10AM_3_1.</i> स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमहरू.....	३०
चित्र ५.६.१	<i>Q-E11b</i> र <i>Q-E11Ai.</i> शिक्षाको गुणस्तरप्रतिको धारणा, बर्ष अनुसार.....	३३
चित्र ५.७.१	<i>Q-E11f_1_A</i> र <i>Q-E11g_1.</i> कोरोना महामारीको समयमा वैकल्पिक शिक्षा प्रदान गर्ने विद्यालयहरू.....	३५
चित्र ५.८.१	<i>Q-E12a.</i> नजिकको सार्वजनिक स्वास्थ्य चौकी/अस्पताल सम्पर्को दुरी, बर्ष अनुसार.....	३६
चित्र ५.८.२	<i>Q-E12b.</i> सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तरप्रतिको धारणा, बर्ष अनुसार.....	३७
चित्र ५.८.३	<i>Q-E12c.</i> स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने जिम्मेवार निकाय, बर्ष अनुसार.....	३७
चित्र ५.८.४	<i>Q-E12d.</i> सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तरप्रतिको धारणा, बर्ष अनुसार.....	३८
चित्र ५.९.१	<i>Q-E13a.</i> सडकको गुणस्तरप्रतिको दृष्टिकोण, बर्ष अनुसार.....	३९
चित्र ५.९.२	<i>Q-E13b.</i> सडक मर्मत सम्भारको लागि जिम्मेवार निकाय, बर्ष अनुसार.....	३९
चित्र ५.९.३	<i>Q-E13c.</i> गाउँपालिका/नगरपालिकामा सडकको गुणस्तरमा भएको परिवर्तन, बर्ष अनुसार.....	४०
चित्र ५.९.४	<i>Q-E13f.</i> सडक सेवाको गुणस्तर सुधारका लागि सुझाव.....	४१
चित्र ५.९.०.४	<i>Q-E16.</i> राम्रो सेवाको लागि थप स्थानीय कर तिने इच्छुकता, बर्ष अनुसार.....	४४
चित्र ५.९.२.१	<i>Q-E18.</i> स्थानीय सरकारको विकास परियोजनाहरूको बारे जानकार, बर्ष अनुसार.....	४५
चित्र ५.९.२.२	<i>Q-E19.</i> स्थानीय सरकारका सेवाहरूमा प्राथमिकतामा, बर्ष अनुसार.....	४६
चित्र ५.९.२.३	<i>Q-E20.</i> नगरपालिका/गाउँपालिका/वडामा सार्वजनिक सुनुवाइको सचेतना, बर्ष अनुसार.....	४७
चित्र ५.९.२.४	<i>Q-E23.</i> स्थानीय विकास योजनाहरूमा जनसहभागीता, बर्ष अनुसार.....	४८
चित्र ५.९.४.१	<i>Q-F1A.</i> जनताका आवश्यकताहस्त्रिति स्थानीय सरकारको तदारुकताप्रतिको धारणा, बर्ष अनुसार.....	४९
चित्र ५.९.४.२	<i>Q-E13g.</i> स्थानीय सरकारले प्रदान गरेका सेवाहस्त्रिको सन्तुष्टि, बर्ष अनुसार.....	५०
चित्र ५.९.४.३	<i>Q-E10H_a,b,c.</i> शिक्षा, स्वास्थ्य र सडक सम्बन्धी सेवाहरू प्रतिको औसत सन्तुष्टि, बर्ष अनुसार (अंक).....	५१
चित्र ५.९५.१	<i>Q-F6.</i> स्थानीय चुनावले जनताको जीवनस्तरमा आशातित सुधारहुने कारणहरू.....	५२
चित्र ५.९५.२	<i>Q-F7.1.</i> मतदान गर्ने निर्णयको आधार, बर्ष अनुसार.....	५३
चित्र ५.९५.३	<i>Q-F8.</i> निर्वाचित स्थानीय प्रतिनिधिहस्त्रिङ्गको सम्पर्क र सम्पर्कको नतिजा, बर्ष अनुसार.....	५४
चित्र ६.१.१	<i>Q-G1.</i> स्थानीय आर्थिक अवस्थाप्रतिको धारणा, बर्ष अनुसार.....	५५
चित्र ६.२.१	<i>Q-G4.</i> औसत मासिक घरायसी आम्दानी, बर्ष अनुसार.....	५७
चित्र ६.२.२	<i>Q-G5.</i> घरपरिवारको आम्दानीमा आएको परिवर्तन, बर्ष अनुसार.....	५८
चित्र ६.२.३	<i>Q-G6C.</i> व्यक्तिगत आम्दानी, बर्ष २०२२.....	५९
चित्र ६.३.१	<i>Q-G12.</i> वैदेशिक रोजगारीमा जानको लागि प्रोत्साहित गर्ने, वर्ष अनुसार.....	६०
चित्र ६.३.२	<i>Q-G12.4.</i> वैदेशिक रोजगारीको लागि प्रोत्साहन, बर्ष अनुसार.....	६०
चित्र ६.३.३	<i>Q-G14A.</i> रेमिट्यान्स (विप्रेषण)मा परिवर्तन, बर्ष अनुसार.....	६२
चित्र ६.३.४	<i>Q-G14B.</i> रेमिट्यान्सको प्रयोग, बर्ष अनुसार.....	६३
चित्र ६.४.१	<i>Q-G21.a.</i> बीमाको बारेमा सचेतना, बर्ष अनुसार.....	६३
चित्र ६.५.१	<i>Q-G23a</i> र <i>Q-G23b.</i> स्थानीय क्षेत्रमा रोजगारी र आय आर्जनका अवसरहरू, बर्ष अनुसार.....	६५
चित्र ६.६.१	<i>Q-H5.</i> स्थानीय सरकारका गतिविधिहस्त्रको लागि जानकारीको स्रोत, बर्ष अनुसार.....	६६
चित्र ६.६.२	<i>Q-H6.</i> स्थानीय गाउँपालिका/नगरपालिकाहरूले सार्वजनिक गर्नुपर्ने सूचनाका प्रकारहरू.....	६७
चित्र ७.१.१	<i>Q-J3.</i> कोभिड-१९ व्यवस्थापनमा सरकारको भूमिका, बर्ष अनुसार.....	६८
चित्र ७.१.२	<i>Q-J6.</i> कोभिड-१९ बाट सामाजिक-आर्थिक पुनरुत्थान कार्य गर्न सरकारबाट अपेक्षा.....	७०

# तालिकासुची

तालिका २.७.१	<i>Q-B7.</i> घरपरिवारको अवस्था, बर्ष अनुसार.....	१३
तालिका २.८.१	<i>Q-B8.</i> पैसा अभावका कारण घरायसी अनुभव,, बर्ष अनुसार.....	१४
तालिका ३.१.१	<i>Q-C3A-R.</i> विगतका बर्षहरूमा अनुभव गरिएका हिसा तथा अपराधका घटनाहरू, बर्ष अनुसार.....	१५
तालिका ४.१.१	<i>Q-D1.</i> भौगोलिक क्षेत्र अनुसार मातृभाषा.....	१९
तालिका ४.२.१	<i>Q-D2a-e.</i> नेपाली भाषाभन्दा अन्य भाषा आफ्नो मातृभाषा भएको कारण असुविधाको महसुस, बर्ष अनुसार.....	२०
तालिका ४.३.१	<i>Q-D3a-e.</i> जात/जातीयताको कारण असुविधा, बर्ष अनुसार.....	२१
तालिका ४.४.१	<i>Q-D4a-g.</i> महिला र यौनिक तथा लैंड्रिक अल्पसंख्यक भएकै कारण असुविधा, बर्ष अनुसार.....	२१
तालिका ४.६.१	<i>Q-D10a-m.</i> लैंड्रिक समानताबारे धारणा: बर्ष अनुसार.....	२४
तालिका ४.७.१	<i>Q-D11a-l.</i> विभिन्न संस्थाहरूमा स्थीकार्य नेतृत्वदायी पदहरू, बर्ष अनुसार.....	२५
तालिका ५.२.१	<i>Q-E8a.1- E8a.10.</i> सामाजिक सुरक्षा कार्यक्रमहरू बारेमा जानकारी र कार्यक्रम बाट लाभ प्राप्ति, बर्ष अनुसार.....	२७
तालिका ५.३.१	<i>Q-E9a-v.</i> संस्थाहस्त्रियोंको विश्वास, बर्ष अनुसार.....	२८
तालिका ५.५.१	<i>Q-E10a-E10p.</i> सेवाहरू लिंदाको अनुभव, बर्ष अनुसार.....	३१
तालिका ५.६.१	<i>Q-E11.</i> सरकारी वा निजी विद्यालयमा बालबालिका भर्ना, वर्ष अनुसार.....	३२
तालिका ५.६.२	<i>Q-E11c र Q-E11Aiii.</i> शिक्षाका गुणस्तर कायम गर्ने जिम्मेवार निकाय, बर्ष अनुसार.....	३४
तालिका ५.६.३	<i>Q-E11g.</i> विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुझाव, बर्ष अनुसार.....	३४
तालिका ५.१०.१	<i>Q-E15Ai-Mi.</i> हालको करप्रतिको दृष्टिकोण, बर्ष अनुसार.....	४२
तालिका ५.१०.२	<i>Q-E16Ai-iv.</i> करमा विचार, बर्ष अनुसार.....	४३
तालिका ५.११.१	<i>Q-E17a-g.</i> सेवाको लागि घुस दिनुपरेको, बर्ष अनुसार.....	४५
तालिका ५.१३.१	<i>Q-F1i-iv.</i> स्थानीय जनताप्रति निर्वाचित पदाधिकारीको चासो.....	४९
तालिका ६.३.१	<i>Q-G13.</i> रेमिट्यान्स (विप्रेशण) पाउने संख्या, बर्ष अनुसार.....	६१
तालिका ६.४.१	<i>Q-G21B.A1-H1.</i> विभिन्न प्रकारका बिमाबारे सचेतना र स्वामित्व, बर्ष अनुसार.....	६४
तालिका ७.१.१	<i>Q-I4.A-H.</i> कोरोना संक्रमण कम गर्ने र फैलिन नदिन सरकारले गरेको प्रयासका मुल्यांकन.....	६९
तालिका ७.३.१	<i>Q-II0.</i> कोरोना महामारीको सामना गर्न अपनाइएका रणनीतिहरू.....	७१

# १. परिचय

नेपाली जनमत सर्वेक्षण २०२२, मुलुकका सातै प्रदेशका ५ सय ८८ वडाबाट प्रतिनिधिमूलक स्पमा छानिएका ७ हजार ५६ जना नेपालीजनमा गरिएको सर्वेक्षण हो । यो प्रतिवेदन बागमती प्रदेशका ८४ वडाबाट प्रतिनिधिमूलक स्पमा छानिएका १ हजार ८ जनामा गरिएको सर्वेक्षणमा आधारित छ । यस प्रतिवेदनमा प्रस्तुत नतिजाहरूले देशको समग्र दिशा, घरपरिवारको अवस्था, स्थानीय अवस्था, सुरक्षा, पहिचान र सामाजिक सम्बन्ध, सुशासन, सार्वजनिक सेवा प्रवाह, निर्वाचन, राजनीतिक सहभागीता, आर्थिक दृष्टिकोण र कोमिड-१९ ले सामाजिक-आर्थिक अवस्थामा पारेको प्रभावका बारेमा बागमती प्रदेशको नेपालीजनका धारणा प्रस्तुत गर्दछ ।

यो सर्वेक्षण शृंखला पहिलो पटक स्थानीय चुनाव सम्पन्न भएलगतै सन् २०१७ मा शुरू गरिएको थियो । त्यसपछिका सर्वेक्षणहरू सन् २०१८ र सन् २०२० मा सम्पन्न गरिएका थिए । सन् २०२० मा सम्पन्न सर्वेक्षणले कोमिड-१९ अधिको अवस्थालाई समेटेको थियो भने सन् २०२२ को यो शृत्तलाले कोमिड-१९ ले देशभर पारेको सामाजिक-आर्थिक प्रभावबाटे नेपालीजनको विचारलाई प्रस्तुत गरेको छ । यस सर्वेक्षणको तथ्याङ्क संकलन कार्य मे १३, २०२२ मा सम्पन्न भएको दोस्रो स्थानीय निर्वाचन पछि सन् २०२२ अगष्टमा गरिएको थियो । त्यसकारण, यो सर्वेक्षणका निष्कर्षहरूलाई देशको संघीय, प्रादेशिक र स्थानीय सरकारका पाँच वर्षको अवधिलाई नेपालीजनले कसरी मुत्यांकन गरेका रहेछन् भनेर तिनै तहका सरकारको रिपोर्ट कार्डको स्पमा पनि लिन सकिन्छ ।

नेपाली जनमत सर्वेक्षण, २०२० यता नेपाल लगायत विश्वव्यापी स्पमा महत्त्वपूर्ण घटनाहरू घटेका छन् । नेपालमा संसद विघटन भयो र सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापना पनि भयो । यसको साथै देशमा नयाँ चुनावी गठबन्धन बन्यो, प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव आयो, भ्रष्टाचार काण्डका शृत्तला देखा परे, राष्ट्रव्यापी स्पमा कोमिड-१९ ले निर्माणएको बन्दाबन्दी भोग्नुपर्याए, आपूर्तिमा अवरोध आयो र विश्वव्यापी आर्थिक मन्दी र रूस-युक्रेन युद्धका कारण मुद्रास्फीति बढ्न गयो । यी घटनाहरूले नेपालको विकासको गति र नागरिकहरूको दैनिक जीवनमा ढूलो प्रभाव पारेका थिए, जुन कुरा सर्वेक्षणको निष्कर्षमा पनि भलिकएको छ । यद्यपि, सर्वेक्षणका निष्कर्षहरूले भने नमूनामा परेका नागरिकहरूले तथ्याङ्क सङ्कलनको समयमा व्यक्त विचारको मात्र प्रतिबिम्बित गर्दछ ।

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार विघटनपछि त्यसको धक्का बागमती प्रदेशमा पनि पर्यो । नेकपा एमाले बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलको नेता डोरमणि पौडेलले राजीनामा दिएपछि पार्टीमा आएको आन्तरिक गुट सन्तुलनमा आएको बदलावले अष्टलक्ष्मी शाक्य संसदीय दलको नेतामा सर्वसम्मत स्पमा निर्वाचित भइन् । त्यसपछि प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १६८ (१) बमोजिम अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । त्यसपछि पनि बागमती प्रदेश सरकार प्रभावित भयो । एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेपछि र उक्त पार्टीले समर्थन नगरेपछि शाक्य सरकार पनि ढल्यो । त्यसपछि तत्कालीन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादीको समर्थनमा २७ अक्टोबर, सन् २०२१ मा राजेन्द्रप्रसाद पाण्डे प्रदेशको मुख्यमन्त्री नियुक्त भए । तथापि, सन् २०२२ मे १३ मा भएको स्थानीय निर्वाचन र त्यसको नतिजाले बागमती प्रदेशको जनमतलाई असर गरेको देखिन्छ ।

यसअधिका सर्वेक्षणहरूले संघीय संरचना र स्थानीय सरकारको कार्यशैली लगायत मुलुकको समग्र दिशाप्रति आशावादी रहेको धारणा राख्नेहरूको अनुपात स्थिर रहेको देखाएका थिए । यस बर्षको बागमती प्रदेशको सर्वेक्षणले भने अधिल्ला चरणहरूको नतिजा विपरीत देशको समग्र दिशा, आर्थिक अवस्था र राजनीतिक सहभागीता र सुशासनका सम्बन्धमा नेपालीजन कम आशावादी रहेको देखाएको छ ।

बागमती प्रदेशमा गरिएको यस बर्षको सर्वेक्षणमा देश सही दिशामा अधि बढिरहेको छ भन्ने नेपालीको संख्या सबैभन्दा कम ३०.५% रहेको छ । कोमिड-१९ ले देश र व्यक्तिगत घरपरिवारमा पारेको सामाजिक-आर्थिक प्रभाव सर्वेक्षणको नतिजामा प्रस्त देखिन्छ । यसबाट पुनर्स्थापना हुन नेपालीजनले सरकारबाट सुधारिएको स्वास्थ्य सेवा, नगद योजना, रोजगारीका अवसर र बालबालिकालाई शैक्षिक सहयोगको अपेक्षा गरेका छन् । बागमती प्रदेशमा थोरै नेपालीले मात्र आफ्नो घरको आर्थिक अवस्था अधिल्लो बर्षको तुलनामा राम्रो भएको बताएका छन् । बढ्दो भ्रष्टाचार, मुद्रास्फीति, बिग्रैंदै गएको आर्थिक अवस्था, र जागिर पाउने कठिनाई जस्ता समस्याहरू भने सन् २०२२ को सर्वेक्षणमा जल्दोबल्दो समस्याको रूपमा देखापरेका छन् । राजनीतिक दलहरूमध्ये जनताको विश्वास कम हुँदै गएको देखिन्छ । आर्थिक गतिविधिप्रति सकारात्मक दृष्टिकोण राख्नेहरूको अनुपात सन् २०२० मा ३९.५% रहेकोमा सन् २०२२ मा २९.०% मा भरेको पाइन्छ ।

बागमती प्रदेशमा देशको समग्र दिशाप्रति आशावादी हुनेहरूको अनुपात न्यून रहनुको बावजुद पनि स्थानीय क्षेत्र र स्थानीय सरकारप्रति भने जनताको अनुकूल धारणा रहेको सर्वेक्षण तथ्याङ्कले संकेत गरेको छ । सन् २०२० को तुलनामा स्थानीय अवस्था सुधार हुँदै गएको छ भनी विश्वास गर्नेहरूको प्रतिशतमा थोरै कमी आएको भएपनि देशको समग्र दिशाको दृष्टिकोणको तुलनामा यो संख्या अझै दोब्बरभन्दा बढी छ । संघीय र प्रदेश सरकारको तुलनामा स्थानीय सरकारप्रति नेपालीजनको विश्वास बढ्दै गएको देखिन्छ । त्यसैगरी, स्थानीय सरकारले प्रदान गर्ने सेवाप्रति समग्र सन्तुष्टि ४७% रहेको छ ।

बागमती प्रदेशमा स्थानीय सरकारबाट सेवा लिन सहज ठान्ने उत्तरदाताहरूको हिस्सा बढेको छ । कोमिड-१९ को व्यवस्थापनका लागि स्थानीय सरकारहरूले प्रभावकारी भूमिका खेलेको कुरा धेरैले उल्लेख गरेका छन् । लगभग आधा जिति उत्तरदाताहरूले स्थानीय सरकारको भूमिका गत बर्ष जितिकै रहेको बताए । तर, स्थानीय शासन प्रक्रियामा जनचेतना र सहभागीताको स्तर भने न्यून रहेको छ । लिंग, जात/जाति र नेपालीबाहेक अन्य मातृभाषाका कारण सार्वजनिक सेवाहरू प्राप्त गर्दा र आफ्नो कार्यस्थलमा कार्य गर्दा अद्यारो महसुस गर्ने उत्तरदाताहरूको संख्या पछिल्ला केही बर्षहरूमा कमी हुँदै आएको देखिएको छ । आय, हिङ्कल र निर्णय प्रकृयामा महिलाको नियन्त्रण हुनुपर्छ भन्ने सन्दर्भमा पनि अनुकूल विचार राख्नेहरूको अनुपातमा वृद्धि भएको पाइएको छ ।

**जातीय, लिंग, शिक्षा र भौगोलिक स्थान जस्ता कुराले उत्तरदाताहरूको मतमा आउने भिन्नता सर्वेक्षणको निष्कर्षहरूमा प्रस्त रूपमा देखिन्छन् ।** राष्ट्रिय प्रतिवेदनले मुख्य निष्कर्षहरू र चरहरू बीच महत्वपूर्ण भिन्नताहरूलाई मात्र प्रस्तुत गरेको छ । यस बागमती प्रदेशको संक्षिप्त प्रतिवेदनले विशेषगरी यस प्रदेशको प्रादेशिक भिन्नतालाई केही विस्तारमा प्रस्तुत गरेको छ । यो प्रादेशिक संक्षिप्त प्रतिवेदनले निम्न छ वटा बृहत् विषयहरूमा मुख्य निष्कर्षहरू प्रस्तुत गर्दछ:

**जनताको दृष्टिकोण र राष्ट्रिय भावना:** देशको सामान्य दिशाप्रति नेपालीजनका दृष्टिकोण, उनीहरू बसेको क्षेत्रको अवस्था र उनीहरूको घरपरिवारको अवस्थामा के सुधार भयो र के समस्याहरू अझै बाँकी छन् ।

**सुरक्षा र विवाद समाधान:** नेपालीजनको सुरक्षाको भावना, अपराध, हिंसाको अनुभव, विवाद समाधानका लागि प्राथमिकताका निकायहरू र ती निकायले न्याय प्रदान गर्दछन् भन्ने जनविश्वासको स्तर ।

**पहिचान:** भाषिक, जातिय र लैंगिक पहिचानले भेदभाव, सामाजिक मूल्य-मान्यताहरू र नेतृत्वसम्बन्धी धारणा ।

**सुशासन र राजनीतिक सहभागीता:** स्थानीय स्तरको पुनर्सरचना प्रति धारणा, संस्थाहरूमध्यिको विश्वास, सरकारी सेवाहरू, सार्वजनिक सेवा प्रवाह र तिनको गुणस्तर (शिक्षा, स्वास्थ्य सेवा, र सडक) बारे चेतना, स्थानीय चुनाव र कर सम्बन्धी धारणा ।

**आर्थिक दृष्टिकोण र सूचनामा पहुँच:** स्थानीय आर्थिक अवस्था, घरायसी आम्दानी, आप्रवास र विप्रेषण, सचेतना र बीमामा पहुँच र सूचना र जानकारीको रुचाइएका स्रोतहरू सम्बन्धी विचार ।

**कोमिड-१९ को प्रभाव:** कोमिड-१९ व्यवस्थापन गर्न सरकारले निर्वाह गरेको भूमिका, सामना गर्न रणनीतिहरू र सामाजिक-आर्थिक सुधारका लागि गर्नुपर्ने आवश्यक कार्य ।


## २. देशको समग्र अवस्थाप्रतिको बागमतीको धारणा

### २.१. देशको अवस्था

सन् २०२२ मा राष्ट्रव्यापी तथ्याङ्क र बागमती प्रदेशको तथ्याङ्क दुवैले बागमती प्रदेशका उत्तरदाताहरू देशको दिशाप्रति कम आशावादी रहेको देखाउँछ । समग्रमा दशमध्ये चार जना (४९.८%) नेपालीहरूले मात्र देश सही दिशामा अधि बढेको विश्वास गर्छन् भने बागमती प्रदेशका दशमध्ये तीन जना (३०.५%) उत्तरदाताहरूले मात्र देश सही दिशामा बढेको विश्वास गर्छन् । सर्वेक्षणका सबै बर्षहरूको तुलनामा बागमती प्रदेशका बासिन्दाहरूमा समग्रमा देशले लिएको दिशाप्रति आशा औसतभन्दा निकै कम रहेको छ ।

विभिन्न बर्षको सर्वेक्षणले देशले लिएको दिशाप्रति आशावादी हुने बागमती प्रदेशका उत्तरदाताहरूको अंशमा उतारचढाव भएको देखाउँछ । सन् २०१७ को तुलनामा सन् २०१८ मा देश सही दिशातिर जाँदैछ भने बागमती प्रदेशका उत्तरदाताहरूको अनुपात ५.३% अंकले घटेको मा, सन् २०२० मा भने १७.३% अंकले बढ्दी भएको थियो र सन् २०२२ मा उक्त अंशमा पुनः १४.१% अंकले गिरावट आएर ३०.५% पुगेको छ । समग्रमा देश गलत दिशातिर जाँदैछ भनेर सोब्ये उत्तरदाताहरूको अंश सन् २०१७ देखि सन् २०२२ सम्म १३.५% अंकले बढेको छ (सन् २०१७ मा ५४.२%, सन् २०२२ मा ६७.४%) ।

देशको समग्र दिशा, बर्ष अनुसार




चित्र २.१: Q-B1a. देशको समग्र (सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सारकृतिक, भौतिक) अवस्थालाई विचार गर्दा तपाईंलाई देश सही दिशातिर गइरहेको जस्तो लाग्छ छ कि, गलत दिशातिर गइरहेको जस्तो लाग्छ ? (संख्या = १००८)

उत्तरदाताहस्को जनसांख्यिकीय आधारमा पनि केही विशेष भिन्नता रहेका छन्। उदाहरणका लागि, ५५ वर्ष र माथि उमेर समूहका (२८.७%) उत्तरदाताहस्को भन्दा १८-२४ वर्ष उमेर समूहका अधिक (३५.४%) युवाहस्कले देशले लिएको दिशा तर्फ सकारात्मक दृष्टिकोण राख्छन्। यसैबीच, औपचारिक शिक्षा नभएकाहस्को (५२%) को तुलनामा उच्च शिक्षा (स्नातक र माथिको डिग्री) हासिल गरेका कम (१९.१%) उत्तरदाताहस्को देशले लिएको दिशाप्रति आशावादी रहेको पाइएको छ। त्यसै गरी, बागमती प्रदेशका शहरी नगरपालिकाका (२६.७%) उत्तरदाताहस्को भन्दा गाउँपालिकाका बढी (३८.८%) उत्तरदाताहस्को देशले लिएको दिशाप्रति आशावादी रहेको छन्।

बागमती प्रदेशका सामाजिक-जातीय समूहहस्को आधारमा हेठाडी पहाडी आदिवासी/जनजाति समूहका (३६.९%) उत्तरदाताहस्को तुलनामा पहाडी जाति समूदायका कम (२९.५%) सदस्यहस्को देश सही दिशामा बढेको कुरामा आशावादी रहेको छन्। प्रादेशिक औसत (३०.६%) को तुलनामा, मधेसी (आदिवासी/जनजाति) समूदायका कम (२५%) उत्तरदाताहस्को देश सही दिशातिर बढेको छ भन्नेमा सकारात्मक रहेको देखिन्छ। साथै बागमती प्रदेशमा सबैभन्दा बढी (७१.४%) मधेसी जाति (स्तर-२) समूदायका उत्तरदाताहस्को देश सही दिशातिर बढेको छ भन्नेमा सकारात्मक रहेको देखिन्छ।

उत्तरदाताहस्को देशको समग्र अवस्थाको साथ-साथै सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र भौतिक स्थिति बारेमा पनि उनीहस्को दृष्टिकोण जान्न प्रश्नहस्को राखिएको थियो। सन् २०२० को तुलनामा सन् २०२२ मा देशको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक अवस्था सही दिशातिर गइरहेको छ भनेर विश्वास गर्नेको संख्या प्रष्ट घटेको देखिन्छ (चित्र २.१.२)। बागमती प्रदेशका आधारभन्दा बढी उत्तरदाताहस्को देशको सामाजिक (५४.२%), सांस्कृतिक (५४.७%) र भौतिक पूर्वाधारका (५१.५%) अवस्थाहस्को प्रति सकारात्मक देखिएका छन् भने थोरै उत्तरदाताहस्को देश आर्थिक रूपमा (९९.९%) र राजनीतिक रूपमा (९६.०%) सही दिशामा अधि बढेको बताएका छन्।

### देशको समग्र दिशा, वर्ष अनुसार




चित्र २.१.२: Q-B/b-f. देशको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, भौतिक अवस्थाहस्को विचार गर्दा तपाईंलाई देश सही दिशातिर गइरहेको छ जस्तो लाग्छ कि गलत दिशातिर गइरहेको जस्तो लाग्छ? (संख्या = १००८)

## २.२. आशावादी हुनुका कारणहरू

देश सही दिशामा अधि बढेको विश्वास गर्ने बागमती प्रदेशका ३०.५% उत्तरदाताहरूलाई आशावादी हुनुको मुख्य कारण बताउन आग्रह गरिएको थियो । धेरैजसो (४४.१%) उत्तरदाताहरूले बाटोघाटोको अवस्था राम्रो हुनु, शिक्षाको पहुँचमा वृद्धि हुनु (१८.३%), विजुलीको आपूर्तिमा सुधार हुनु (१६.५%) र खानेपानी सेवा, सुविधामा सुधार हुनु (१२.३%) नै आशावादी हुनुको सबैभन्दा मुख्य कारणहरू भएको बताएका छन् ।

सन् २०१७, सन् २०१८, सन् २०२० र सन् २०२२ को सर्वेक्षण संस्करणमा हेर्ने हो भने, बागमती प्रदेशमा बाटोघाटोको अवस्था सुधार भएको उल्लेख गर्ने उत्तरदाताहरूको हिस्सामा वृद्धि भएको छ । उत्तरदाताहरूको यो हिस्सा सन् २०१७ मा रहेको १५.९% बाट बढेर सन् २०१८ मा २६.५% पुगेकोमा सन् २०२० मा उक्त हिस्सामा अभ वृद्धि भई २९.३% पुगेको र सन् २०२२ मा भने उक्त हिस्सामा १४.८% अंकले बृद्धी भई ४४.१% मा पुगेको छ । त्यस्तै, शिक्षाको पहुँचमा वृद्धि भएको उल्लेख गर्ने उत्तरदाताहरूको हिस्सा सन् २०१७ मा रहेको ७.१% बाट बढेर सन् २०२२ मा १८.३% पुगेको छ । नयाँ संविधानले देशमा सकारात्मक परिवर्तन ल्याएको, समग्रमा देशको आर्थिक स्थितिमा सुधार आएको र स्थानीय निर्वाचनले सकारात्मक परिवर्तन ल्याएको भनी उल्लेख गर्ने उत्तरदाताहरूको हिस्सा सन् २०१७ को तुलनामा सन् २०२२ मा घटेको पाइएको छ ।

### आशावादी हुनुका कारणहरू, बर्ष अनुसार



चित्र २.२.१: Q-B2 /यदि Q-B1 मा "देश समग्रमा सही दिशातिर गइरहेको छ" भन्ने जवाफ आएमा/ तपाईंलाई देश समग्रमा सही दिशातिर गए जस्तो किन लाग्छ ? (संख्या = ३०८)<sup>१</sup>

## २.३ समस्या र चुनौतीहरू


सर्वेक्षणका क्रममा बागमती प्रदेशका उत्तरदाताहरूलाई देशले हाल भोगिरहेका समस्या तथा चुनौती के-के हुन् भनी केही प्रश्नहरू सोधिएको थियो । अत्यावश्यक वस्तुको मूल्यवृद्धि, भ्रष्टाचारमा वृद्धि र जीविकोपार्जनका लागि काम गर्ने

<sup>१</sup> सन् २०१७ र सन् २०१८ मा उत्तरदाताहरूलाई देश समग्रमा सही दिशातिर गए जस्तो लाग्छ भने किन का प्रमुख दुई कारणहरू उल्लेख गर्न भनिएको थियो तर सन् २०२० र सन् २०२२ मा उत्तरदाताहरूलाई देश समग्रमा सही दिशातिर जानुका धेरै कारणहरू उल्लेख गर्न अनुमति दिइएको थियो । विभिन्न सर्वेक्षणहरूमा देश समग्रमा सही दिशातिर गए जस्तो लाग्छ भने प्रमुख कारणहरू सही तरिकाले तुलना गर्नको लागि सन् २०२० र सन् २०२२ मा पनि उत्तरदाताहरूको पहिलो दुई प्रतिक्रियाहरू लिएर विश्लेषण गरिएको थियो ।

कठिनाइलाई बागमती प्रदेशका जनताले समग्रमा मुलुकले भोग्नुपरेको प्रमुख समस्याका स्पमा लिएका छन् । करीब पाँचमध्ये दुई (४९.१%) उत्तरदाताहरूले अत्यावश्यक वस्तुहरूको मूल्य बढेको उल्लेख गरेका छन् भने ३९.४% उत्तरदाताहरूले बढ्दो भ्रष्टाचार देशको सबैभन्दा ढूलो समस्या भएको बताएका छन् । देशको बिग्रेंदै गएको आर्थिक अवस्था (१५.१%) र कर वृद्धि (११.०%) अन्य सामान्य स्पमा उद्धृत गरिएका समस्याहरू हुन् ।

सर्वेक्षणको नितिजाले बागमती प्रदेशमा बसोबास गर्ने उत्तरदाताहरूमा देशले भोगिरहेका मुख्य समस्या तथा चुनौतीहरू बारेको धारणा समयसँगै बदलिएको देखाएको छ । उदाहरणका लागि, सन् २०१७ र सन् २०१८ मा धेरै व्यक्तिहरूले बढ्दो भ्रष्टाचारलाई प्रमुख समस्याको स्पमा उल्लेख गरेका थिएन्न तथापि सन् २०२० मा भने ६२% उत्तरदाताहरूले यसलाई मुख्य समस्याको स्पमा उद्धृत गरेका थिए भने सन् २०२२ मा उत्तरदाताहरूको यो अंशमा २२.७% अंकले घटेर ३९.४% पुगेको छ । त्यसैगरी, अत्यावश्यक वस्तुहरूको मूल्यवृद्धिलाई देशले सामना गरिरहेको प्रमुख समस्याको स्पमा उल्लेख गर्ने उत्तरदाताहरूको अंशमा भने हरेक बर्ष वृद्धि भएको छ । सन् २०१७ मा ११.१% र सन् २०१८ मा २०% उत्तरदाताहरूले अत्यावश्यक वस्तुहरूको मूल्यवृद्धिलाई देशले सामना गरिरहेको प्रमुख समस्याको स्पमा उल्लेख गरेका थिए भने उत्तरदाताहरूको यो हिस्सा सन् २०१८ को तुलनामा सन् २०२२ मा भण्डै दुई गुणाले बढेर (४१.१%) पुगेको छ । सर्वेक्षणका बर्षहरूमा, ढूलो संख्यामा बागमती प्रदेशमा मानिसहरूले जिविकोपार्जन गर्न र काम पाउन गाहोलाई देशले सामना गरिरहेको प्रमुख समस्याको स्पमा उल्लेख गरेका थिए । यसो भन्ने उत्तरदाताहरूको अंश सन् २०२० मा १९.७% रहेकोमा सन् २०२२ मा भने लगभग उस्तै २९.९% मा रहेको छ ।

### देशले भोगिरहेका मुख्य समस्या तथा चुनौतीहरूबाटे धारणा, बर्ष अनुसार



वित्र २.३.१: Q-B3. तपाईंलाई अहिले देशले भोगिरहेको प्रमुख समस्याहरू के के हुन् जस्तो लाग्छ ? (संख्या = १००८)<sup>२</sup>

## २.४ स्थानीय क्षेत्रको अवस्था


सन् २०२२ मा, बागमती प्रदेशका उत्तरदाताहरूलाई उनीहरूको स्थानीय क्षेत्र (जहाँ उनीहरू धेरै जसो बस्छन् र काम गर्न) को अवस्था सुधिएको छ वा बिग्राउ गईरहेको छ भने प्रश्न सोधिएको थियो, बागमती प्रदेशमा बसोबास गर्ने दुर्द

<sup>२</sup> सन् २०१७ र सन् २०१८ मा उत्तरदाताहरूलाई देशले हाल भोगिरहेका प्रमुख दुई समस्या तथा चुनौती के-के हुन् उल्लेख गर्न भनिएको थियो तर सन् २०२० र सन् २०२२ मा उत्तरदाताहरूलाई देशले हाल भोगिरहेका समस्या तथा चुनौतीका धेरै कारणहरू उल्लेख गर्न अनुमति दिइएको थियो । विभिन्न सर्वेक्षणहरूमा देशले हाल भोगिरहेका समस्या तथा चुनौती के-के हुन् भने प्रमुख कारणहरू सही तरिकाले तुलना गर्नको लागि सन् २०२० र सन् २०२२ मा पनि उत्तरदाताहरूको पहिलो दुई प्रतिक्रियाहरू लिएर विश्लेषण गरिएको थियो ।

तिहाई (६७%) उत्तरदाताहरूले आफ्नो स्थानीय क्षेत्रको समग्र अवस्थाप्रति आशावादी रहेको उल्लेख गरे भने दशमध्ये तीन जना (३०.७%) उत्तरदाताहरूले आफ्नो स्थानीय क्षेत्रको अवस्था बिग्रैंडै गइरहेको बताएका छन्।

सन् २०१७ मा ४१.४% र सन् २०१८ मा अलि कम ३९.७% उत्तरदाताहरूले आफ्नो स्थानीय क्षेत्रको समग्र अवस्थाप्रति आशावादी रहेको उल्लेख गरका थिए। सन् २०२० मा आफ्नो स्थानीय क्षेत्रमा सुधार भइरहेको छ भनेर उल्लेख गर्न उत्तरदाताहरूको अनुपात सन् २०१८ को तुलनामा लगभग दुई गुणाले बढेता पनि सन् २०२२ मा सो अंशमा १२% अंकले गिरावट आएको छ।

### स्थानीय क्षेत्रको अवस्था, वर्ष अनुसार



यित्र २४: Q-B4a. समग्रमा, यहाँको स्थानीय ठाउँको (गाउँपालिका/नगरपालिका) अवस्था करतो लाग्छ ?  
(सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, भौतिक पूर्वाधारको आधारमा) (संख्या= १००८)

५५ वर्ष र माथिका उमेर समूहका (६२.९%) उत्तरदाताहरू भन्दा १८-२४ वर्ष उमेर समूहका धेरै (७५.०%) युवाहरू, आफ्नो स्थानीय क्षेत्रप्रति आशावादी रहेका छन्। त्यसैगरी, औपचारिक शिक्षा नभएका (७१.१%) उत्तरदाताहरूको तुलनामा स्नातक र सोभन्दा माथि अध्य्यन गरेका कम (५६.४%) उत्तरदाताहरू आफ्नो स्थानीय क्षेत्र प्रति आशावादी रहेको देखियो। त्यसै, ग्रामीण नगरपालिका (६७.८%) र शहरी नगरपालिका (६६.६%) को उत्तरदाताहरू बीच आफ्नो स्थानीय क्षेत्रप्रति आशावादीतामा कुनै महत्त्वपूर्ण भिन्नता देखिएन।


पहाडी जातिको तुलनामा मधेसी समुदायका धेरै सदस्यहरूले आफ्नो स्थानीय क्षेत्रमा सुधार भइरहेको बताएका छन्। प्रादेशिक औसत (६७.०%) को तुलनामा, कम (५५.१%) पहाडी दलितहरू आफ्नो स्थानीय क्षेत्रप्रति आशावादी रहेका छन्।

### २.५ स्थानीय क्षेत्रको अवस्थामा सुधारका कारणहरू

स्थानीय तहको समग्र अवस्था सुधार हुँदै गएको उल्लेख गर्न बागमती प्रदेशका (६७.०%) उत्तरदाताहरूलाई त्यसको कारण सोध्दा अधिकांशले बाटोघाटोको अवस्थामा सुधार हुनु, खानेपानी आपूर्तिमा सुधार आउनु र विद्युत आपूर्तिमा सुधार आउनुलाई आफ्नो स्थानीय क्षेत्रको अवस्थामा सुधिएको विश्वास गरेका छन्। भण्डै आधा (४९.७%) उत्तरदाताहरूले सडक र बाटोघाटोमा सुधार भएको उल्लेख गरेका छन् भने भण्डै पाँचमध्ये एक (९०.६%) ले खानेपानी आपूर्तिमा सुधार भएको विश्वास गरेका छन्। विद्युत आपूर्तिमा सुधार हुन (१३.३%), सामाजिक पक्षहरू राम्रो हुनु (११.६%) र शिक्षा पहुँच बढ्नु (११.१%) उत्तरदाताहरूले उद्धृत गरेका अन्य कारण रहेका छन्।

लगातारका चार सर्वेक्षण बर्षहरूमा बागमती प्रदेशका उत्तरदाताहरूमा बाटोघाटोको अवस्थामा सुधार हुनुपै स्थानीय क्षेत्रको अवस्थाहरू प्रति आशावादी हुनुको प्रमुख कारण रहेको देखिन्छ । सर्वेक्षणका चारवटै संस्करणमा बाटोघाटोमा सुधार हुनु सबैभन्दा बढी उल्लेख गरिएको कारण रहेको छ । सन् २०१७ मा ४८.७% उत्तरदाताहरूले बाटोघाटोको अवस्थामा सुधार रहेको उल्लेख गरेका थिए, सन् २०१८ मा उक्त हिस्सामा १५.६% अंकले वृद्धि भई ६४.३% भएको थियो, सन् २०२० मा भने उक्त हिस्सामा १३.९% अंकले गिरावट आई ५०.४% पुगेको र सन् २०२२ मा लगभग उस्तै रहयो । त्यस्तै, खानेपानीको आपूर्तिमा सुधार भएको विश्वास गर्ने उत्तरदाताहरूमा पनि उतार-चढावको प्रवृत्ति रहेको देखाउँछ । सन् २०१७ मा ९.७% उत्तरदाताहरूले, सन् २०१८ मा २०.५% उत्तरदाताहरूले, सन् २०२० मा फेरि ९% उत्तरदाताहरूले र सन् २०२२ मा १९.६% उत्तरदाताहरूले खानेपानीको आपूर्तिमा सुधार भएको विश्वास गरेको देखिन्छ ।

### स्थानीय अवस्थाहरूमा आशावादी हुनुका कारणहरू, बर्ष अनुसार



वित्र २५१: Q-B5 /यदि Q-B4a मा “सुनिरहेको छ” भन्ने जवाब आएमा/ समग्रमा गरेको एक बर्ष र अहिलेको अवस्थालाई तुलना गर्दा तपाईं बसेको स्थानीय (गाउँपालिका/नगरपालिका) ठाउँमा के के कुराहरूमा सुधार भएको जस्तो लाग्छ? (संख्या= ६७५)<sup>३</sup>

## २.६ स्थानीय तहका समस्या र चुनौतीहरू

बागमती प्रदेशका जनताले व्यक्त गरेका स्थानीय तहका प्रमुख समस्या र चुनौतीहरूमा अत्यावश्यक वस्तुको मूल्यवृद्धि, बाटोघाटोको बिग्रँदो अवस्था, काम पाउन र जीविकोपार्जनमा कठिनाइ, खानेपानी सुविधाको पर्याप्त सुधार नहुनु, फोहोरमैला व्यवस्थापन सेवा कमजोर हुनु र स्थानीय कर बढाउ जस्ता रहेका छन् ।


दशमध्ये तीन (३०.७%) उत्तरदाताहरूले अत्यावश्यक वस्तुको मूल्यवृद्धि भएको, २०.९% उत्तरदाताहरूले सडकको अवस्था बिग्रिएको उल्लेख गरेका छन् । त्यसै गरी उत्तरदाताहरूको समान अंशले भने काम पाउन कठिनाई हुनु (१८%), पर्याप्त

<sup>३</sup> सन् २०१७ र सन् २०१८ मा उत्तरदाताहरूलाई स्थानीय क्षेत्रमा सुधार हुनुका प्रमुख दुई कारणहरू उल्लेख गर्न भनिएको थियो तर सन् २०२० र सन् २०२२ मा उत्तरदाताहरूलाई स्थानीय क्षेत्रमा सुधार हुनुका धेरै कारणहरू उल्लेख गर्न अनुमति दिइएको थियो । विभिन्न सर्वेक्षणहरूमा स्थानीय क्षेत्रमा सुधार हुनुका प्रमुख कारणहरू सही तरिकाले तुलना गर्नको लागि सन् २०२० र सन् २०२२ मा पनि उत्तरदाताहरूको पहिलो दुई प्रतिक्रियाहरू लिएर विश्लेषण गरिएको थियो ।

खानेपानी सुविधा नहुनु (१७%) र फोहोर व्यवस्थापन कमजोर हुनु (१६.७%) इत्यादी स्थानीय क्षेत्रमा देखिएका प्रमुख समस्या र चुनौतीहरू भएको बताए ।

सर्वेक्षणका वर्षहरूमा स्थानीय क्षेत्रमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिलाई प्रमुख समस्याको स्पमा उल्लेख गर्ने बागमती प्रदेशका जनताहरूको हिस्सामा निरन्तर बढ्दी भएको छ । सन् २०१७ मा रहेको ८.७% बाट बढ्दी भएर सन् २०१८ मा १३.२% र सन् २०२० मा २५.८% पुगेकोमा सन् २०२२ मा उक्त अनुपातमा बढ्दी भएर ३०.७% पुगेको छ । बिग्रिएको सङ्क अवस्थालाई समस्याको स्पमा उल्लेख गर्ने उत्तरदाताहरूको अंशमा तीव्र गिरावट आएको छ (सन् २०१७ मा रहेको ५९.३% बाट सन् २०२२ मा २०.१%) । त्यसैगरी, पर्याप्त पिउने पानी सुविधा नभएको उल्लेख गर्ने उत्तरदाताहरूको अनुपात सन् २०१७ मा रहेको ४५.९% बाट सन् २०२२ मा १७% मा भरेको छ । अधिल्ला वर्षहरूमा भन्दा भिन्नै उत्तरदाताहरूले सन् २०२२ मा फोहोर व्यवस्थापन कमजोर रहेको पनि उल्लेख गरेका छन्, जुन स्थानीय तहमा नयाँ चुनौतीको रूपमा रहेको छ ।

### स्थानीय क्षेत्रका समस्या तथा चुनौतीहरू, वर्ष अनुसार



चित्र २६.१: Q-B6. तपाईंको विचारमा यहाँका स्थानीय स्तरका प्रमुख समस्याहरू के के हुन् ? (संख्या = १००८)<sup>४</sup>

भौगोलिक आधारमा उत्तरदाताहरूको प्रतिक्रियाहरूमा केही भिन्नताहरू देखिएका छन् । हिमाली क्षेत्रका (३७.६%) उत्तरदाताहरूले बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपहरू भएको, सडकको अवस्था बिग्रिएको (३३.४%), स्थानीय स्तरमा आधारभूत कृषि र पशु स्वास्थ्य सेवाहरूमा पहुँच नभएको (२८.५%) र अन्य क्षेत्रहरूका मानिसहरू भन्दा यस क्षेत्रका मानिसहरू अझै पनि आधारभूत स्वास्थ्य सेवा सुविधाहरू बाट बन्धित भएको (२०.६%) जस्ता समस्याहरू उल्लेख गरेका छन्, भने पहाडी क्षेत्रका

<sup>४</sup> सन् २०१७ र सन् २०१८ मा उत्तरदाताहरूलाई स्थानीय क्षेत्रका प्रमुख दुई समस्याहरू उल्लेख गर्न भानिएको थियो तर सन् २०२० र सन् २०२२ मा उत्तरदाताहरूलाई स्थानीय क्षेत्रका धेरै समस्याहरू उल्लेख गर्न अनुमति दिइएको थियो । विभिन्न सर्वेक्षणहरूमा स्थानीय क्षेत्रका प्रमुख समस्याहरू सही तरिकाले तुलना गर्नको लागि, सन् २०२० र सन् २०२२ मा पनि उत्तरदाताहरूको पहिलो दुई प्रतिक्रियाहरू लिएर विश्लेषण गरिएको थियो ।

उत्तरदाताहरूले अत्यावश्यक वस्तुहरूको मूल्य बढ्दी भएको (३३.५%), फोहोरमैलाको उचित व्यवस्थापन नभएको (२०.४%), खानेपानी आपूर्ति/सुविधाहरूमा पर्याप्त सुधार नभएको (२०%) जस्ता समस्याहरू उल्लेख गरेका छन्। तराई क्षेत्रका उत्तरदाताहरूको उच्च अनुपातले स्थानीय करमा निरन्तर बढ्दी भएको (४३%), बढदो गरिबी (३१.७%), बढदो भ्रष्टाचार (२७.३%) र जिविकोपार्जन र काम पाउन कठिनाई हुनु (२१.९%) लाई स्थानीय क्षेत्रका प्रमुख समस्याको स्पमा चित्रण गरेका छन्।

गाउँपालिकाका १३.१% उत्तरदाताहरूले अझै पनि आधारभूत शिक्षा उपलब्ध नभएको, सडकको अवस्था विग्रिएको (३०.६%) र आधारभूत स्वास्थ्य सेवामा पहुँच नभएको (१३.१%) उल्लेख गरेका छन्। शहरी नगरपालिकाका उत्तरदाताहरूले जीविकोपार्जन गर्न र काम पाउन गालो भएको (१९.६%), अत्यावश्यक वस्तुहरूको मूल्य बढेको (३३.५%), स्थानीय करमा बढ्दि हुनु (१७.१%) र फोहोर व्यवस्थापन कमजोर रहनु (२४.१%) लाई स्थानीय क्षेत्रमा समस्याको स्पमा रहेको उल्लेख गरेका छन्। लिंग, उमेर समूह, शिक्षा र आयस्तरको आधारमा उत्तरदाताहरूको प्रतिक्रियाहरूमा भने खासै भिन्नता देखिएन।

## २.७ घरपरिवारको अवस्था

अधिल्ला तीन बर्ष जस्तै सन् २०२२ को सर्वेक्षणमा पनि सम्पूर्ण उत्तरदाताहरूसँग उनीहरूको घरपरिवारको अवस्थाका विभिन्न पक्षहरू सुनिएको छ कि, उस्तै छ कि वा बिग्रिएको छ भनी सोधिएको थियो। जस अन्तरगत आर्थिक अवस्था, वासस्थानको भौतिक अवस्था, शारीरिक तथा स्वास्थ्य अवस्था, समुदायका अन्य मानिसहरूसँगको सम्बन्ध, सरकार र अधिकारीहरूसँगको सम्बन्ध, बिजुलीमा उनीहरूको पहुँच र खानेपानी आपूर्तिमा पहुँच लगायत नौ वटा शीर्षकमा प्रश्नहरू समावेश गरिएको थियो। उत्तरदाताहरूलाई नौ वटा शीर्षकमा आफ्नो राय दिदा एक देखि तीनको स्केलमा एक बर्षको अवधिलाई सम्झेर दिनुहोला भनी भनीएको थियो जसमध्ये १ ले "सुनिएको", २ ले "उस्तै रहेको" र ३ ले "अधिल्लो बर्ष भन्दा बिग्रिएको" भन्ने जनाउँद थियो।

बागमती प्रदेशका अधिकांश उत्तरदाताहरूले सन् २०२२ मा आफ्नो समग्र घरायसी अवस्था अधिल्लो बर्षको जस्तै रहेको बताए। सन् २०२० मा आफ्नो घरपरिवारको आर्थिक अवस्था सुनिएको उल्लेख गर्न उत्तरदाताहरूको हिस्सा २९.९% थियो, सन् २०२२ मा उत्तरदाताहरूको यो हिस्सा घटेर १७.७% सीमित भएको छ। त्यसैगरी, आफ्नो घरको भौतिक अवस्था सुनिएको उल्लेख गर्न उत्तरदाताहरूको अनुपात सन् २०२० मा रहेको २४.४% को तुलनामा सन् २०२२ मा ५.४% अंकले गिरावट आएको छ। यसको विपरीत, घरको भौतिक अवस्था उस्तै रह्यो र बिग्रिएको छ भनी उल्लेख गर्न उत्तरदाताहरूको हिस्सामा थोरै बढ्दि भएको छ भने बाँकी सबै घरपरिवारको अवस्थाको सुचांकहरूमा सुनिएको छ, उस्तै छ वा बिग्रिएको छ भनी उल्लेख गर्नेहरूको अंश सन् २०२० र सन् २०२२ मा केही हदसम्म स्थिर नै रहेको छ।

### घरपरिवारको अवस्था, बर्ष अनुसार

	बर्ष	सुनिएको छ	उस्तै छ	बिग्रिएको छ
घरको आर्थिक अवस्था	सन् २०१७	२५.३%	६०.७%	१४.०%
	सन् २०१८	२२.२%	७३.२%	४.५%
	सन् २०२०	२९.९%	६२.१%	८.०%
	सन् २०२२	१७.७%	७१.५%	१०.८%
घर/वासस्थानको भौतिक अवस्था	सन् २०१७	१४.०%	७२.३%	१३.६%
	सन् २०१८	२०.०%	७८.३%	१.७%
	सन् २०२०	२४.४%	७२.६%	२.१%
	सन् २०२२	१९.०%	७७.८%	३.२%
घरका सदस्यहरूको स्वास्थ्यको अवस्था	सन् २०१७	१२.५%	७१.७%	१५.८%
	सन् २०१८	१५.३%	७८.७%	६.०%
	सन् २०२०	१८.९%	६९.८%	११.३%
	सन् २०२२	१८.४%	७०.७%	१०.९%
समुदायका अन्य मानिसहरू संगको सम्बन्ध	सन् २०१७	३०.३%	६८.३%	१.२%
	सन् २०१८	१६.४%	८२.९%	०.७%
	सन् २०२०	१८.६%	८०.७%	०.७%
	सन् २०२२	१७.१%	८०.३%	२.६%

	बर्ष	सुधिएको छ	उस्तै छ	विग्रिएको छ
स्थानीय सरकार र सरोकारवाला संगको सम्बन्ध	सन् २०१७	२६.३%	७१.२%	१.७%
	सन् २०१८	१२.५%	८६.८%	०.७%
	सन् २०२०	१२.८%	८६.७%	०.६%
	सन् २०२२	१४.०%	८४.३%	१.७%
	सन् २०१७	४१.५%	५२.६%	५.८%
विधुत आपुर्तिको पहुँच	सन् २०१८	३३.६%	६३.६%	२.८%
	सन् २०२०	५५.०%	४३.३%	१.७%
	सन् २०२२	२०.२%	७७.३%	२.५%
	सन् २०१७	९.८%	६२.८%	२७.४%
	सन् २०१८	१३.९%	७३.४%	१२.७%
खानेपानीमा पहुँच	सन् २०२०	१७.८%	६४.१%	१८.१%
	सन् २०२२	१६.४%	६९.४%	१४.२%
	सन् २०१७	१५.६%	८१.६%	२.८%
	सन् २०१८	१५.०%	८०.४%	४.७%
	सन् २०२२	१५.०%	८०.४%	४.७%

तालिका २७१: Q-B7. गएको एक बर्ष र अहिलेको अवस्थालाई तुलना गर्दा अहिले निम्नको सन्दर्भमा तपाईँको घरपरिवारको अवस्था कस्तो छ, सुधिएको छ, उस्तै छ वा विग्रिएको छ ? (संख्या= १००८) ('थाहा छैन, भन्न चाहन्न र लागू नहुने भन्ने उत्तरलाई समावेश गरिएको छैन)

## २.८ घरायसी अनुभवहरू

गएको एक वर्षमा पैसा नभएको कारण खाना खान नपाएको वा औषधी उपचार गर्न नपाएको अथवा बच्चालाई विद्यालय पठाउन नपाएको अवस्था भोग्नु पर्यो भनी सोध्दा बहुसंख्यक उत्तरदाताहरूले यस्तो अवस्था भोग्नु नपरेको बताएका छन्। तर, सन् २०२२ मा विगतका बर्षहरूको तुलनामा गएको एक वर्षमा पैसा नभएको कारण “कहिलेकाहाँ” खाना खान नपाएको (६.४%), औषधी उपचार गर्न नपाएको (६.८%) र बालबालिकालाई विद्यालय पठाउन नपाएको (७.४%) अवस्था आइपर्यो भन्ने उत्तरदाताहरूको संख्यामा वृद्धि भएको छ।

### पैसाको अभावको कारण घरायसी अनुभव, बर्ष अनुसार

	बर्ष	सधैजसो	प्राय जसो	कहिले	कहिल्यै भएन
काहाँ पैसा नभएको कारण खाना किन्न नपाएर खाना नखाएको	सन् २०१८	०.०%	०.०%	१.९%	९८.१%
	सन् २०२०	०.०%	०.०%	१.२%	९८.८%
	सन् २०२२	०.०%	०.०%	६.४%	९३.६%
पैसा नभएको कारण औषधी उपचार गर्न नपाएको	सन् २०१८	०.०%	०.०%	४.६%	९५.४%
	सन् २०२०	०.०%	१.०%	७.१%	९१.८%
	सन् २०२२	०.४%	३.०%	६.८%	८९.८%
पैसा नभएको कारण बालबालिकालाई विद्यालय पठाउन नपाएको	सन् २०१८	०.०%	०.१%	२.४%	९७.५%
	सन् २०२०	०.०%	०.५%	३.१%	९५.६%
	सन् २०२२	०.२%	३.१%	७.४%	८९.३%

तालिका २८१: Q-B8. गत १२ महिनामा तपाईँ वा तपाईँको घरपरिवारले पैसा नभएको कारणले तल उल्लेखित समस्याहरू कसिको सामना गर्नु पर्यो? (संख्या = १००८)

## ३. व्यक्तिगत सुरक्षा र विवाद समाधान

### ३.१. हिंसा, अपराध र व्यायासम्बन्धी घरपरिवारका अनुभवहरू

बागमती प्रदेशमा विभिन्न प्रकारका हिंसा र आपराधिक गतिविधिहरू प्रति घरपरिवारको अनुभवलाई बुझ्न सर्वेक्षणमा विभिन्न प्रश्नहरू सोधिएको थियो । विभिन्न १७ किसिमका हिंसा वा अपराधबाटे पढेर सुनाई उत्तरदाताहरू आफै वा परिवारका अन्य कुनै सदस्यहरूले विगत एक बर्षमा त्यस्ता कुनै अपराधिक घटना भोग्नुपर्यो कि परेन भनेर सोधिएको थियो ।

सर्वेक्षणमा बागमती प्रदेशका बहुसंख्यक (९०.३%) उत्तरदाताहरूले विगत एक बर्षमा कुनै किसिमका हिंसा वा अपराधको अनुभव नगरेको बताएका छन् । यद्यपि, ९.७% उत्तरदाताहरू वा उनीहरूका परिवारका सदस्यहरूले विगत एक बर्षमा हिंसा र अपराधको घटनाहरू मध्ये कम्तिमा एक घटना सामना गरेको बताएका छन् । उदाहरणका लागि, ४% उत्तरदाताहरू वा उनीहरूका परिवारका सदस्यहरूले विगत एक बर्षमा चोरीको अनुभव गरेको बताएका छन् । त्यसैगरी, पछिल्लो एक बर्षमा ३.५% उत्तरदाताहरू वा उनीहरूका परिवारका कुनै सदस्य उधारो वा लेनदेनमा ठगिएको र १.२% ले शारीरिक आक्रमण वा कुटपिटको सामना गरेको बताएका छन् ।

अधिल्लो बर्षको तुलनामा, सन् २०२२ मा हिंसा र अपराध सँग सम्बन्धित केहि घटनाहरूमा बाहेक अन्य घटनाहरूमा उत्तरदाताहरू वा उनीहरूका परिवारका कुनै सदस्यहरू हिंसा वा अपराधको अनुभव गरेको उल्लेख गर्ने उत्तरदाताहरूको अनुपात केही हदसम्म उस्तै रहेको छ । उदाहरणका लागि, आफ्नो घरपरिवार चोरीको शिकार भएको उल्लेख गर्नेहरूको अंश सन् २०२० मा ५.७% रहेको मा सन् २०२२ मा ४% रहेको छ । त्यस्तै उधारो वा लेनदेनमा ठगिएको उल्लेख गर्नेहरूको हिस्सा सन् २०२० मा ४.०% रहेको र सन् २०२२ मा ३.५% मा रहेको छ । यद्यपि, वैदेशिक रोजगारीका ऋममा आर्थिक शोषण भोग्नुपरेको बताउने उत्तरदाताहरूको अनुपात सन् २०१८ मा रहेको ०.३% बाट लगातार बढ्दै गई सन् २०२० मा ०.८% पुगेको र सन् २०२२ मा १.३% पुगेको छ । विगतका बर्षहरूमा अनुभव गरिएका हिंसा तथा अपराधका घटनाहरूका विस्तृत विवरण तलको तालिका ३.१.१ मा प्रस्तुत गरिएको छ ।

#### विगतका बर्षहरूमा अनुभव गरिएका हिंसा तथा अपराधका घटनाहरू, बर्ष अनुसार

	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
चोरी	३.९%	२.८%	५.७%	४.०%
कुटपिट/शारीरिक दुर्व्यवहार	०.८%	०.०%	१.१%	१.२%
हात हतियारबाट प्रहार	०.३%	०.०%	०.२%	०.२%
लेनदेनमा ठगिनु	०.०%	०.०%	४.०%	३.५%
डकैती, लुट	०.३%	०.०%	०.८%	०.५%
चन्दा आतंक	१.५%	०.७%	०.८%	०.६%

	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
सवारी साधन वा पार्टपुर्जा वा सवारीबाट समानको चोरी	०.६%	०.२%	०.९%	०.८%
गाई-बस्तु चोरी	०.४%	०.४%	०.४%	०.५%
राजनैतिक सभा सम्मेलन-याली, बन्द, हडतालमा कुनै किसिमको हिसाको शिकार हुनुपरेको	०.२%	०.०%	०.२%	०.१%
अपहरण	०.०%	०.०%	०.०%	०.१%
हत्या वा हत्याको प्रयास	०.३%	०.०%	०.१%	०.१%
यौनजन्य दुर्घटवहार	०.०%	०.२%	०.०%	०.४%
मानव बेचबिखन	०.०%	०.०%	०.०%	०.१%
लैंगिक हिसा (घरेलु हिसा, कुरिती जस्तै बोक्सीको आरोप, छाउपाढि, दाइजो)	०.०%	०.१%	०.४%	०.५%
वैदेशिक रोजगारीको सिलसिलामा व्यहोरेको शारीरिक शोषण	०.०%	०.०%	१.०%	०.१%
वैदेशिक रोजगारीको सिलसिलामा व्यहोरेको यौनजन्य शोषण	०.०%	०.०%	०.०%	०.१%
वैदेशिक रोजगारीको सिलसिलामा व्यहोरेको आर्थिक शोषण	०.०%	०.३%	०.८%	१.३%

तालिका ३.१: *Q-C3A-R.* गएको वर्ष भित्रमा तपाईं वा तपाईंका परिवारका कोही सदस्यहरू तलकामध्ये कुनै किसिमका चोरी, अपराध वा हिसाबाट पिडित हुनुपरेको थिए? (संख्या = १००८)

## ३.२ विवाद समाधानका अनुभव

सर्वेक्षणमा बागमती प्रदेशका उत्तरदाताहरूले विभिन्न किसिमका विवादहरू जस्तै: जग्गा सम्बन्धी, लेनदेन/ऋण सम्बन्धी, घरेलु हिसा सम्बन्धी, कुनै अपराधबाट पिडित हुँदा वा मानहानी/झुटो आरोप अनुभव गर्दा त्यसको समाधानको लागि कुनै व्यक्ति वा कुनै संस्था बाट सहयोग लिनु भयो भनी पत्ता लगाउन प्रश्नहरू सोधियो थिए। यस प्रश्नको उत्तरमा अधिकांश उत्तरदाताहरूले प्रश्नावलीमा उल्लेख गरिए अनुसारका कुनै पनि प्रकारका विवादहरू सामना नगरेकोले उनीहरूमा यो प्रश्न लागु नहुने बताएका छन्।


उत्तरदाताहरूको एकदमै थोरै अनुपात (०.१% देखि १.१% सम्म) ले विगत एक वर्षमा विभिन्न किसिमका विवादहरू समाधानका लागि मद्दत लिन आफू वा आफ्नो परिवारका सदस्यहरू कुनै न कुनै संस्था, अधिकारी वा व्यक्तिसँग गएको बताएको छन्। उधारो/ऋण सम्बन्धी विवादहरूको समाधानका लागि मद्दत खोज्ने उत्तरदाताहरूको अंश सन् २०२२ मा अपेक्षाकृत उच्च (१.१%) रहेको छ। त्यसैगरी, १% भन्दा कम उत्तरदाताहरूले मात्र आफू वा आफ्ना परिवारका सदस्यहरूले सन् २०२२ मा जग्गा सम्बन्धी विवाद, घरेलु हिसा, अन्य प्रकारका हिसा र मानहानीका मुद्दाहरू को समाधानका लागि मद्दत खोजेको उल्लेख गरेका छन्।

सन् २०२२ मा ४६.३% उत्तरदाताहरूले आफूहरूले कहिल्यै पनि जग्गा सम्बन्धी विवादको सामना नगरेकोले आफूहरूमा उत्तर प्रश्नहरू लागु नहुने बताएका छन्। सन् २०२० को त्रुलनामा सन् २०२२ मा भने आफूहरूमा जग्गा सम्बन्धी विवादका प्रश्नहरू लागु नहुने बताउने उत्तरदाताहरूको हिस्सा घटेको छ। सन् २०२० मा ७४.३% उत्तरदाताहरूले आफूले वा आफ्नो परिवारका सदस्यहरूले कहिल्यै पनि जग्गा विवादको सामना नगरेको बताएका छन् भने सन् २०२२ मा यो संख्या २८% अंकले घटेको छ।

सन् २०२२ मा बागमती प्रदेशका आधाभन्दा बढी (५२.८%) उत्तरदाताहरूले आफूले वा आफ्नो परिवारका सदस्यहरूले जग्गा सम्बन्धी विवादको सामना गरेता पनि कुनै पनि संस्थाबाट सहयोग न खोजेको बताएका छन्। सन् २०२२ मा कुनै पनि संस्थाबाट सहयोग न खोज्ने उत्तरदाताहरू सन् २०२० मा रहेको (२२.९%) भन्दा दोब्बरले बढेको छ। यसै गरी लेनदेन/ऋण सम्बन्धी, घरेलु हिसा सम्बन्धी, कुनै अपराधबाट पिडित हुँदाको बारेमा सोधा यस्तै प्रतिक्रिया उल्लेख गरिएको थिए। जग्गा सम्बन्धी विवाद बाहेकका अन्य विवादहरूमा भने र सन् २०२२ मा विवादहरूको समाधानका लागि मद्दत खोज्ने उत्तरदाताहरूको अंश समानै रहेको छ।

विगत एक वर्षमा आफू वा आफ्ना परिवारका सदस्यहरूले विभिन्न किसिमका विवादहरू सामना गरेता पनि अधिकांशले विवाद समाधान गर्न कुनै पनि व्यक्ति वा संस्थाबाट सहयोग नलिएको बताएका छन्। उल्लेख गरीएका प्रत्येक विवादहरूमा दशमध्ये पाँच जना उत्तरदाताहरूले विवाद समाधान गर्न कुनै पनि संस्थाबाट सहयोग नलिएको बताएका छन्।

### विवाद समाधानका लागि सहयोग खोज्ने उत्तरदाताहरू, वर्ष अनुसार



चित्र ३.२१: Q-C8A-E. विगत एक वर्षमा तपाईं वा तपाईंको परिवारका सदस्यहरू निम्नलिखित विवाद वा भै-भगडा समाधानका लागि कुनै संस्था, अधिकारी वा व्यक्तिसँग विवाद समाधानका लागि मद्दत लिन जानुभएको छ? (संख्या = १००८)

### विवाद समाधान संयन्त्र


बागमती प्रदेशका विवाद समाधान गर्न संस्था वा अधिकारीसँग मद्दत मागेका (२.३%) उत्तरदाताहरूलाई उनीहरूले सम्पर्क गरेका संस्था र अधिकारीहरूको बारेमा थप प्रश्न गरिएको थियो । अधिकांश उत्तरदाताहरूले जग्गा, ऋण, घरेलु हिंसा र अन्य अपराध वा हिंसाको विवाद समाधान गर्नको लागि औपचारिक संस्थाहरू जस्तै: प्रहरी र वडाध्यक्षको सहयोग लिने गरेको बताए ।

जग्गा सम्बन्धी विवाद समाधान गर्न धेरैजसो (४१.८%) ले प्रहरी र ३५% ले वडाध्यक्ष/सदस्यलाई सम्पर्क गरेको बताएका छन् । यस्तै, उधारो/ऋण सम्बन्धी विवाद समाधान गर्नको लागि (५५.७%), घरेलु हिंसा सम्बन्धी विवाद समाधान गर्नको लागि (१००%), अन्य हिंसा वा अपराध सम्बन्धी विवाद समाधान गर्नको लागि (१००%) र मानहानी/भूटो आरोप सम्बन्धी विवाद समाधान गर्नको लागि (१००%) उत्तरदाताहरू मद्दत लिन प्रहरीमा पुगेको बताउँछन् ।

### विवाद समाधान प्रक्रियाको नतिजा

विवाद समाधान गर्न गर्नको लागि विभिन्न संस्था वा अधिकारीहरू संग सहयोग मार्ने उत्तरदाताहरूलाई विवाद समाधानको लागि आफ्नो रोजाईमा परेको निकायबाट न्याय पाउनुभयो भनेर सोधा अधिकांशले उक्त संस्थाबाट न्याय पाएको उल्लेख गरेका छन् । जग्गा सम्बन्धी विवादका लागि विवाद समाधान संयन्त्रमा पुगेका ०.९% उत्तरदाताहरूमध्ये करिब ५८.३% ले न्याय पाएको, ९.३% ले प्रक्रियामा रहेको र ३२.४% ले न्याय नपाएको बताएका छन् । लेनदेन, उधारो/ऋण सम्बन्धी विवाद समाधान संयन्त्रमा पुगेका १.९% उत्तरदाताहरूमध्ये आधाभन्दा बढी (५१.८%) ले न्याय नपाएको, २०.९% ले प्रक्रियामा रहेको र २८.१% ले न्याय पाएको बताएका छन् । घरेलु हिंसा सम्बन्धी विवाद समाधान संयन्त्रमा पुगेका ०.३% उत्तरदाताहरूमध्ये करिब ५५.६% ले न्याय नपाएको, ४४.४% ले प्रक्रियामा रहेको उल्लेख गरेका छन् (चित्र ३.२.२) ।

### विवाद समाधान नतिजा, बर्ष अनुसार



चित्र ३२२: Q-C8a2-e2. /यदि Q-C8a-d.1 "छ" भने मा/ समग्रमा उक्त निकायबाट न्याय पाउनु भयो कि भएन ?

## ८. पहिचान

### ८.१ मातृभाषा

सन् २०२२ को सर्वेक्षणमा बागमती प्रदेशका उत्तरदाताहरूलाई उनीहरूको मातृभाषाको बारेमा सोधदा आधाभन्दा बढी (५६.७%) ले आफ्नो मातृभाषा नेपाली भएको बताएँ<sup>५</sup> भने बाँकी ४३.३% ले नेपालीबाहेक अन्य भाषा आफ्नो मातृभाषा भएको बताएका छन्। उत्तरदाताहरूको सबैभन्दा बढी हिस्सा (२२.२%) ले तामा भाषालाई आफ्नो मातृभाषाको रूपमा उल्लेख गरेका छन्, त्यसपछि (१६.७%) ले नेवारी/नेपाल भाषा मातृभाषा भएको बताएका छन्।

#### भौगोलिक क्षेत्र अनुसार मातृभाषा

	सम्प्र	भौगोलिक क्षेत्र		
		हिमाल	पहाड	तराई
देशभरि	नेपाली	४८.३%	६९.६%	६६.९%
	नेपाली बाहेक अरु	५१.७%	३०.४%	३३.१%
बागमती प्रदेश	नेपाली	५६.७%	४२.३%	५४.९%
	नेपाली बाहेक अरु	४३.३%	५७.७%	४५.१%

तालिका ४११: Q-DI. तपाईंको मातृभाषा के हो? (संख्या = १००८)

### ८.२. नेपालीबाहेक अन्य भाषा मातृभाषा हुँदाका असुविधाहरू

नेपाली बाहेक अन्य भाषा आफ्नो मातृभाषा भएको बताउने ४३.३% बागमती प्रदेशका उत्तरदाताहरूलाई आफ्नो मातृभाषाको सट्टा नेपाली भाषा बोल्नु पर्दा काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा, प्रहरीमा उजुरी गर्न जाँदा, सरकारी कार्यालयमा कुनै सेवा लिन जाँदा, स्वास्थ्य चौकी वा अस्पतालमा उपचार गर्न जाँदा, विद्यालय वा विश्वविद्यालयमा पढ्दा र सार्वजनिक कार्यक्रममा भाग लिँदा के-कस्ता असुविधा भोग्नु परेको छ भनी सोधिएको थिए।

सन् २०२२ मा बागमती प्रदेशका अधिकांश उत्तरदाताहरूले सर्वेक्षणले उल्लिखित पाँच अवस्थाहरूमा आफ्नो मातृभाषाको सट्टा नेपाली भाषा बोल्नु पर्दा कुनै पनि प्रकारको अष्ट्यारो महसुस गर्नु नपरेको बताएका छन्। यद्यपि, करीब ९% देखि ३% उत्तरदाताहरूले आफ्नो मातृभाषाको सट्टा नेपाली भाषा बोल्नु पर्दा आपूर्हहरूले अष्ट्यारो महसुस गरेको बताउँछन्। आफ्नो मातृभाषाको सट्टा नेपाली भाषा बोल्नु पर्दा काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी/अन्तरक्रिया गर्दा (३.४%) उत्तरदाताहरूले असुविधा महसुस गरेको बताएका छन्। काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी/अन्तरक्रिया गर्दा नेपाली भाषा बोल्नुपर्दा अष्ट्यारो अनुभव गर्ने उत्तरदाताहरूको अनुपात तुलनात्मक रूपमा उच्च छ भने विद्यालय वा विश्वविद्यालयमा अध्ययन गर्दा अष्ट्यारो अनुभव गर्नेको संख्या सबैभन्दा कम (०.५%) रहेको छ।

५ २०११ को जनगणना अनुसार नेपाली कुल जनसंख्याको ४४.६% ले मातृभाषाको रूपमा बोल्छन्। तर सन् २०२१ को जनगणनाको प्रारम्भिक नतिजामा मातृभाषाको सन्दर्भमा पछिल्लो जनगणनाको तथ्याङ्क उपलब्ध छैन।

सर्वेक्षणका चार बर्षको तथ्यांकलाई हेर्दा, आफ्नो मातृभाषाको सद्वा नेपाली बोल्नुपर्दा उल्लिखित पाँच अवस्थाहरूमा असुविधा महसुस गर्नेहरूको अनुपात सन् २०१७ को तुलनामा सन् २०२२ मा उल्लेखनीय रूपमा घटेको पाइएको छ । उदाहरणका लागि, सन् २०१७ मा लगभग २०% उत्तरदाताहरूले काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी/अन्तरक्रिया गर्दा अप्ट्यारो महसुस भएको बताएको थिए भने उत्तरदाताहरू यो अनुपात सन् २०२२ मा ३.४% मा भरेको छ । त्यसैगरी, सन् २०१७ मा १६.९% उत्तरदाताहरूले सार्वजनिक सेवा लिन सरकारी कार्यालयमा जाँदा आफ्नो मातृभाषाका कारण अप्ट्यारो महसुस भएको उल्लेख गरेका थिए; यद्यपि, यो अंश सन् २०२२ मा घटेर २.३% पुगेको छ ।

### नेपाली भाषामन्दा अन्य भाषा आइनो मातृभाषा भएको कारण असुविधाको महसुस, बर्ष अनुसार

	असुविधा महसुस	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा (संख्या = ४२७)	भएको छ	२०.२%	७.८%	११.८%	३.४%
आफुलाई परेको समस्या प्रहरीमा उजुरी गर्दा (संख्या = २७३)	भएको छ	१६.०%	९.६%	७.६%	१.८%
सरकारी कार्यालयमा नागरिकता जन्मदर्ता, विवाहदर्ता आदि सेवा प्राप्त गर्न (संख्या = ४२२)	भएको छैन	८४.०%	९८.४%	९२.४%	९८.२%
स्वास्थ्य चौकी, अस्पतालमा सेवा वा उपचार गर्न (संख्या = ४२९)	भएको छ	१४.९%	४.३%	११.६%	२.३%
विद्यालय वा विश्वविद्यालय विश्वविद्यालयमा अध्ययन गर्न (संख्या = २८०)	भएको छैन	८३.९%	९५.७%	८८.४%	९७.७%
स्वास्थ्य चौकी, अस्पतालमा सेवा वा उपचार गर्न (संख्या = ४२९)	भएको छ	१४.९%	६.८%	११.१%	३.२%
विद्यालय वा विश्वविद्यालय विश्वविद्यालयमा अध्ययन गर्न (संख्या = २८०)	भएको छैन	८५.१%	९३.२%	८८.९%	९६.८%
सार्वजनिक कार्यक्रममा सहभागी हुँदा (संख्या = ३६६)	भएको छ	-	-	-	०.९%
	भएको छैन	-	-	-	९९.१%

तालिका ४.२.१: *Q-D2a-e./यदि Q-D1 मा मातृभाषा "नेपाली होइन" भन्ने आएमा/ तलका विभिन्न अवस्थामा तपाईंको आफ्नो मातृभाषाको सद्वा नेपाली भाषा बोल्नुपर्दा असुविधा महसुस भएको छ?* (थाहा छैन, भन्न चाहन्न' र 'लागू नहुने भन्ने उत्तरलाई समावेश गरिएको छैन)

सर्वेक्षणमा उल्लेख गरिएका परिदृश्यहरूमा बागमती प्रदेशका मैथिली, नेवारी/नेपाल र तामाङ भाषा मातृभाषा भएका उत्तरदाताहरूले खासगरी काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी/अन्तरक्रिया गर्दा (मैथिली १४.३%, नेवारी ४.६% र तामाङ २.५%), सार्वजनिक सेवा लिन सरकारी कार्यालयमा जाँदा (मैथिली १४.३%, मैथिली १.७% र तामाङ २.३%) र स्वास्थ्य चौकी, अस्पतालहरूमा स्वास्थ्य सेवाहरू पहुँच गर्दा (मैथिली १४.३%, मैथिली २.९% र तामाङ ३.८%) उत्तरदाताहरूले अप्ट्यारो महसुस भएको बताएका छन् । त्यसैगरी आफ्नो मातृभाषा मगर बताउने ५.९% उत्तरदाताहरूले सार्वजनिक सेवा लिन सरकारी कार्यालयमा जाँदा अप्ट्यारो महसुस भएको बताएका छन् ।

### ४.३. जात/जातीयताको कारण हुने असुविधाहरू

सर्वेक्षणमा बागमती प्रदेशका उत्तरदाताहरूलाई आफ्नो जात/जातीयताको कारणले काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा, प्रहरीमा उजुरी गर्दा, सरकारी कार्यालयमा नागरिकता जन्मदर्ता, विवाहदर्ता आदि बनाउन जाँदा, स्वास्थ्य चौकी वा अस्पतालमा उपचार गर्न जाँदा र विद्यालय वा विश्वविद्यालयमा पढदा कुनै असुविधा महसुस गर्नु परेको छ कि भनेर सोधिएको थियो ।

सन् २०२२ को तथ्यांक अनुसार, उल्लिखित पाँच अवस्थाहरूमा उल्लेखनीय संख्यामा उत्तरदाताहरूले आफ्नो जात/जातिको कारणले अप्ट्यारो महसुस गर्नु नपरेको बताएका छन् । बागमती प्रदेशका (९९.८%) उत्तरदाताहरूले आफ्नो जात/जातिको कारणले काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा आफूले अप्ट्यारो महसुस नगरेको उल्लेख गरेका छन् । यस्तैगरी, प्रहरीमा गएर उजुरी गर्दा (९९.७%), स्वास्थ्य चौकी वा अस्पतालमा उपचार गर्न जाँदा (१००.०%), विद्यालय वा विश्वविद्यालयमा पढदा (९९.८%) र सरकारबाट सार्वजनिक सेवाहरू प्राप्त गर्दा (९९.७%) उत्तरदाताहरूले आफ्नो जात/जातिको कारणले अप्ट्यारो महसुस गर्नु नपरेको बताएका छन् ।

जात/जातीयताको कारणले विभिन्न कार्यहरू गर्न अप्ट्यारो महसुस गर्ने मानिसहरूको अनुपात समयसँगै घट्दै गएको छ (तालिका ४.३.१) । विगतका बर्षहरूको तुलनामा सन् २०२२ मा जात/जातीयताको कारणले काम गर्ने ठाउँमा सहकर्मी वा

अरु मानिसहरूसंग कुराकानी गर्दा असहज महसुस भएको उल्लेख गर्ने उत्तरदाताहरूको संख्या घटेको छ । उदाहरणका लागि, सन् २०१७ मा ४५% उत्तरदाताहरूले काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा आफूलाई अप्द्यारो महसुस भएको प्रतिक्रिया दिएका थिए भने सन् २०२२ मा यस्तो प्रतिक्रिया दिने उत्तरदाताहरूको हिस्सा ०.२% मा भरेको छ । त्यस्तै, आफूलाई परेको समस्या आफ्नो जात/जातीयताको कारणले प्रहरीमा गएर उजुरी गर्न अप्द्यारो महसुस गर्ने उत्तरदाताहरूको अनुपात सन् २०१७ मा रहेको २.८% संग तुलना गर्दा सन् २०२२ मा घटेर ०.३% पुगेको छ ।

### जात/जातीयताको कारण असुविधा, बर्ष अनुसार

	असुविधा महसुस	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा (संख्या = ९८६)	भएको छ	४.५%	१.०%	३.०%	०.२%
	भएको छैन	९५.५%	९९.०%	९७.०%	९९.८%
आफूलाई परेको समस्या प्रहरीमा उजुरी गर्दा (संख्या = ६५४)	भएको छ	२.८%	१.०%	१.३%	०.३%
	भएको छैन	९७.२%	९९.०%	९८.७%	९९.७%
सरकारी कार्यालयमा नागरिकता जन्मदर्ता, विवाहदर्ता आदि सेवा प्राप्त गर्ने (संख्या = १७३)	भएको छ	३.३%	०.९%	३.०%	०.३%
	भएको छैन	९६.७%	९९.१%	९७.०%	९९.७%
स्वास्थ्य चौकी, अस्पतालमा सेवा वा उपचार गर्ने (संख्या = ९९१)	भएको छ	२.५%	०.९%	२.३%	
	भएको छैन	९७.५%	९९.१%	९७.७%	१००.०%
विद्यालय वा विश्वविद्यालय अध्ययन गर्ने (संख्या = ७०६)	भएको छ	२.३%	०.५%	२.०%	०.२%
	भएको छैन	९७.७%	९९.५%	९८.०%	९९.८%

तालिका ४.३.१: Q-D3a-e. उल्लेखित विभिन्न अवस्थामा तपाईंको आफ्नो जातजाति/समुदायको पहिचानले गर्दा तपाईंलाई असुविधा महसुस भएको छ ? ("भन्न चाहन्न भन्ने" र "लागू नहुने भन्ने" उत्तरलाई समावेश गरिएको छैन)

बागमती प्रदेशको तराई क्षेत्रका गाउँपालिकाहरूमा बसोबास गर्ने मानिसहरूले विभिन्न निकायबाट सेवा लिँदा आफ्नो जात/जातीयताको कारणले असुविधाको महसुस भएको बढी उल्लेख गरेको देखिन्छ । २.१% पहाडी दलितहरूले काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा उनीहरूको जात/जातिको कारणले अप्द्यारो महसुस भएको प्रतिक्रिया दिएका थिए ।

### ४.४. लैंड्रिक कारण भोग्नुपरेको असहजता

महिला उत्तरदाताहरूको एक सानो अनुपातले सर्वेक्षणमा उल्लेख गरिएका विभिन्न परिस्थितिहरूमा महिला भएकै कारणले असुविधा महसुस गरेको उल्लेख गरेका छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा (५.६%) र सार्वजनिक स्थानहरूमा घुमफिर गर्दा (३%) महिला उत्तरदाताहरूले आफ्नो लैंड्रिक कारणले बढी अप्द्यारो महसुस गरेको बताए ।

विगतका बर्षको तुलनामा विभिन्न कार्यहरू गर्दा लिंगको कारण अप्द्यारो महसुस भएको उल्लेख गर्ने महिलाहरूको हिस्सामा गिरावट आएता पनि प्रहरी चौकीमा रिपोर्ट गर्दा २.३% र सरकारी सार्वजनिक सेवा प्राप्त गर्दा १.०% महिलाले महिला भएकै कारण अप्द्यारो महसुस गरेको बताएका छन् । यसैरी आफ्नो कार्यस्थलमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा (१.१%), स्वास्थ्य सेवा लिँदा (०.८%) र विद्यालय/विश्वविद्यालयमा अध्ययन गर्दा (०.६%) महिलाहरूले महिला भएकैले असहज महसुस गरेको बताएका छन् ।

### महिला वा योनिक तथा लैंड्रिक अल्पसंख्यक भएकै कारण असुविधा, बर्ष अनुसार

	असुविधा महसुस	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
काम गर्ने ठाउँमा सहकर्मी वा अरु मानिसहरूसंग कुराकानी गर्दा (संख्या = ८९६)	भएको छ	४.१%	०.४%	०.८%	१.१%
	भएको छैन	९५.९%	९९.६%	९९.२%	९८.९%
आफूलाई परेको समस्या प्रहरीमा उजुरी गर्दा (संख्या = २९४)	भएको छ	३.७%	१.०%	०.३%	२.३%
	भएको छैन	९६.३%	९९.०%	९९.७%	९७.७%

	असुविधा महसुस	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
सरकारी कार्यालयमा नागरिकता जन्मदर्ता, विवाहदर्ता आदि सेवा प्राप्त गर्न (संख्या = ४८८)	भएको छ	३.९%	०.८%	१.९%	१.०%
	भएको छैन	९६.१%	९९.२%	९८.९%	९९.०%
स्वारथ्य चौकी, अस्पतालमा सेवा वा उपचार गर्न (संख्या = ५००)	भएको छ	२.३%	१.३%	१.३%	०.८%
	भएको छैन	९७.७%	९८.७%	९८.७%	९९.२%
विद्यालय वा विश्वविद्यालय अध्ययन गर्न (संख्या = ३३०)	भएको छ	२.२%	०.५%	१.५%	०.६%
	भएको छैन	९७.८%	९९.५%	९८.५%	९९.४%
सार्वजनिक यातायातमा यात्रा गर्न (संख्या = ५०७)	भएको छ	-	२.१%	८.८%	५.६%
	भएको छैन	-	९७.९%	९९.२%	९४.४%
सार्वजनिक स्थानहरूमा घुम्न/हिँडन (संख्या = ५०५)	भएको छ	-	-	६.२%	३.०%
	भएको छैन	-	-	९३.८%	९७.०%

तालिका ४४१: Q-D4a-g. /महिला र यौनिक तथा लैंड्रिक अल्पसंख्यक महिलालाई मात्र सोधिएको/ महिला वा यौनिक तथा लैंड्रिक अल्पसंख्यक भएकै कारणले उल्लेखित विभिन्न अवस्थामा तपाईंलाई असुविधा महसुस भएको छ ? ('थाहा छैन', 'भन्न चाहन्न' र 'लागू नहुने भन्ने उत्तरलाई समावेश गरिएको छैन)।

बागमती प्रदेशमा न्यून आय भएका घरपरिवारका महिलाहरू र पहाडी आदिवासी/जनजाति समुदायका महिलाहरूले उल्लेखित सबै परिस्थितिमा महिला भएकै कारण अप्द्यारो महसुस गरेको उल्लेख गरेका छन् । उदाहरणका लागि, ५.९% पहाडी आदिवासी/जनजाति महिलाहरूले सार्वजनिक यातायातमा यात्रा गर्न र सार्वजनिक स्थानहरूमा घुम्न/हिँडन (२.९%) आफू महिला भएकोले अप्द्यारो महसुस गरेको उल्लेख गरेका छन् ।


## ४.५ सामाजिक सम्बन्ध

### अन्तर-जातीय विवाहप्रतिको धारणा

सर्वेक्षणमा बागमती प्रदेशका उत्तरदाताहरूलाई अन्तरजातीय विवाहबारे उनीहरूको धारणा पनि सोधिएको थियो । अधिकांश उत्तरदाताहरू (८५%) ले आफ्नो छोरा वा छोरीले आफ्नो भन्दा फरक जात वा समुदायको केटा वा केटीसंग विवाह गरेमा स्वीकार गर्न बताए । उत्तरदाताहरूको सानो अंश ८.५% ले भने अन्तरजातीय विवाहलाई स्वीकार नगर्न कुरा उल्लेख गरे ।

आफ्नो छोराछोरीले अर्को जातिको छोराछोरीसंग विवाह गरेमा स्वीकार गर्न भन्नेहरूको अनुपात विगतका सर्वेक्षण बर्षहरूमा थोरै उतार-चढावको ढाँचामा रहेका छ । अन्तर-जातीय विवाहलाई स्वीकार गर्ने उत्तरदाताहरूको अनुपात सन् २०१७ मा ७७.०% रहेकोमा सन् २०१८ मा थोरै अंकले बृद्धि भई ८४.८% पुगेको र सन् २०२० मा घटेर पुनः ७७.२% कायम रहेको थियो भने हाल सन् २०२२ मा उक्त अनुपात बृद्धि भई ८५% पुगेको छ । अर्कातर्फ, आफ्ना छोराछोरीलाई आफ्नो जात बाहिर विवाह गर्न स्वीकार नगर्नेहरूको अनुपात सन् २०१७ मा उच्चतम (२२.१%) रहेकोमा सन् २०२२ मा न्युनतम (८.५%) रहेको छ ।

### अन्तर्राजातीय विवाहको स्वीकृति, बर्ष अनुसार



चित्र ४५१: Q-D9. तपाईंको सन्तानले आफ्नो भन्दा फरक जातसंग बिहे गरेका खण्डमा स्वीकार गर्नुहुन्छ कि गर्नुहुन्न ? (संख्या = १००८)  
(भन्न चाहन्न र लागू नहुने भन्ने उत्तरलाई समावेश गरिएको छैन)

बागमती प्रदेशमा पहाडी दलित समुदायका बढीनै (९२%), पहाडी आदिवासी/जनजाति समुदायका (८६.७%) र पहाडी जाति समुदायका (८२.७%) उत्तरदाताहरूले अन्तर्राजातीय विवाहलाई स्वीकार गरेको देखिन्छ । यसको विपरीत ५७.१% मुस्लिम उत्तरदाताहरू र २८.६% मधेसी आदिवासी/जनजाति समुदायका उत्तरदाताहरूले आफ्ना छोराछोरीले अर्को जातको व्यक्तिसँग विवाह गरेमा अस्वीकार गर्न बताएका छन् ।

### ४.६ नेपाली समाजमा महिलाको स्थान

महिलाको स्थितिबारे नेपालीहरूको धारण बुझन उत्तरदाताहरूलाई महिलाहरूको अवस्था, लैंगिक समानता, लैंगिक पहिचान र लैंगिक भूमिकासंग सम्बन्धित आठ वटा कथनहरू प्रस्तुत गरिएको थियो । जसमाथि उनीहरूले “पुर्ण सहमत”, “केहि सहमत”, “केहि असहमत” र “पुर्ण असहमत” भनी आफ्नो प्रतिक्रिया दिन सक्थे ।

बागमती प्रदेशका दशमध्ये नौ जना (९६.६%) उत्तरदाताहरूले महिलाहरू राजनीतिमा संलग्न हुन सुहाउछ भन्ने कुरामा सहमती राख्दछन्<sup>७</sup> । ९७.४% उत्तरदाताहरूले महिलाहरूलाई घर बाहिर काम गर्न प्रोत्साहित गरिनुपर्छ भन्ने धारणा व्यक्त गर्दैन । उत्तरदाताहरूको एक महत्त्वपूर्ण अनुपात निम्न कथनहरूमा असहमत<sup>८</sup> रहेका छन्: छोराहरू छोरीहस्तन्दा बढी महत्त्वपूर्ण छन् (८१.८%), सीमित कामहरू हुँदा पुरुषहरूलाई प्राथमिकता दिनुपर्छ (१३.३%) र श्रीमानबाहेक परिवारका अन्य पुरुष सदस्यहरूलाई (जस्तै: ससुरा, जेठाजु, देवर...) आफुले भनेको नमानेको खण्डमा बुहारीलाई सजाय दिने अधिकार हुन्छ (९२.२%) (तालिका ४.६.१) ।

सर्वेक्षणका बर्षहरूमा, महिलाहरूको आफ्नो आय र निर्णयहरूमा नियन्त्रण दुनुहुँदैन भन्ने भनाइसंग असहमत हुने उत्तरदाताहरूको अनुपातमा विगतका वर्षहरूदेखि नै निरन्तर वृद्धि भएको देखिन्छ । सन् २०१८ मा यो संख्या ४४.८% थियो, सन् २०२० मा ६९.२% र सन् २०२२ मा वृद्धि भएर ८७.२% पुरेको देखिन्छ । त्यसै, आफ्नो परिवारको आर्थिक आवश्यकताहरू पुरा गर्ने जिम्मेवारी पुरुषको मात्रै हो भन्ने भनाइसंग असहमत हुने उत्तरदाताहरूको अनुपातमा विगतका वर्षहरूदेखि नै निरन्तर वृद्धि भएको देखिन्छ । यो हिस्सा सन् २०१८ मा ५६.९% रहेकोमा सन् २०२० मा वृद्धि भएर ७९.०% पुरेको र, अहिले सन् २०२२ मा फेरि वृद्धि भएर ८९.९% मा पुरेको पाइन्छ ।

<sup>७</sup> उत्तरदाताहरूले भनेको ‘केहि सहमत’ र ‘पुर्ण सहमत’ दुवै पक्षलाई जोडेर यहाँ ‘सहमत’ मात्र भनिएको छ।

<sup>८</sup> उत्तरदाताहरूले भनेको ‘केहि असहमत’ र ‘पुर्ण असहमत’ दुवै पक्षलाई जोडेर यहाँ ‘असहमत’ मात्र भनिएको छ।

### लैंगिक समानताबाटे धारणा, बर्ष अनुसार

	बर्ष	एकदम सहमत	केहि सहमत	केहि असहमत	एकदम असहमत	थाहा छैन
परिवारमा छोरीभन्दा छोरा महत्त्वपूर्ण हुन्छ	सन् २०१७	०.९%	८.५%	४०.३%	५०.८%	०.०%
	सन् २०१८	३.७%	७.०%	३१.७%	४९.७%	०.०%
	सन् २०२०	५.७%	९.२%	१०.४%	७४.८%	०.०%
	सन् २०२२	४.५%	१३.६%	१७.८%	६४.०%	०.२%
महिलालाई घरबाहिर काम गर्ने प्रोत्साहन गर्नु हुँदैन	सन् २०१७	०.१%	१.४%	३४.१%	६४.४%	०.१%
	सन् २०१८	०.७%	१.८%	५०.३%	४७.०%	०.२%
	सन् २०२०	०.५%	१.७%	७६%	९०.२%	०.१%
	सन् २०२२	०.१%	२.५%	२६.५%	७०.९%	०.०%
महिलाहरूले राजनीतीमा संलग्न हुन सुहाउँदैन	सन् २०१७	७.०%	७६%	३३.१%	५२.१%	०.०%
	सन् २०१८	५.४%	८.४%	५१.०%	३५.०%	०.२%
	सन् २०२०	०.४%	१.३%	९.३%	८९.०%	०.१%
	सन् २०२२	०.२%	३.१%	२७.२%	६९.४%	०.०%
आय आर्जन गर्ने, घुमफिर गर्ने तथा अन्य निर्णय प्रक्रियामा महिलाहरूको नियन्त्रण हुनुहुँदैन	सन् २०१७	१७.४%	३७.३%	२५.१%	१९.७%	०.४%
	सन् २०२०	१९.२%	११.७%	५.६%	६३.६%	०.०%
	सन् २०२२	३.०%	१.८%	२०.०%	६७.२%	०.०%
यदि पत्नीले आफ्नो पतिको आज्ञा पालन गर्दैन भने, पतिले पत्नीलाई सजाय दिने अधिकार छ	सन् २०१८	२.२%	९.३%	३९.६%	४८.१%	०.७%
	सन् २०२०	२.०%	५.९%	११.१%	८१.१%	०.०%
	सन् २०२२	०.३%	१.७%	२२.७%	६७.३%	०.०%
जब रोजगारीका अवसरहरू सीमित हुन्छन्, पुरुषहरूलाई काममा बढी अधिकार हुनुपर्छ	सन् २०१८	३.४%	१५.५%	४१.२%	३९.०%	०.९%
	सन् २०२०	१.२%	५.१%	१०.१%	८२.५%	०.२%
	सन् २०२२	०.८%	५.१%	२५.८%	६७.५%	०.०%
आफ्नो परिवारको आर्थिक आवश्यकता पूरा गर्ने जिम्मेवारी पुरुषको हो	सन् २०१८	१४.९%	२८.३%	३६.१%	२०.०%	०.०%
	सन् २०२०	७.९%	१३.०%	११.६%	६७.४%	०.१%
	सन् २०२२	१.८%	८.४%	२३.४%	६६.५%	०.०%
श्रीमानबाहेक परिवारका अन्य पुरुष सदस्यहरूले (जस्तै: समुरा, जेठाजु, देवर..) भनेको नमानेको खण्डमा तिनमा बुहारीलाई सजाय दिनेअधिकार हुन्छ	सन् २०२०	२.१%	३.१%	६.४%	८७.६%	०.०%
	सन् २०२२	०.०%	७.७%	२३.५%	६८.७%	०.०%

तालिका ४६.१: Q-D10a-m. नेपाली समाजमा रहेका महिला र पुरुषहरूको स्थानका बारेमा केही भनाइहरू पछर सुनाईन्छ, ती भनाईप्रति तपाईं सहमत हुनुहुन्छ कि असहमत? (संख्या = १०००) (भन्न चाहन्न भने उत्तरलाई समावेश गरिएको छैन)

### ८.७ नेतृत्वदायी भूमिकामा लैंगिक प्राथमिकता

राष्ट्रिय देखि स्थानीय स्तरसम्पर्क विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूका दशवटा फरक-फरक तहको नेतृत्वदायी पदमा उत्तरदाताहरूले कसको नेतृत्वलाई स्वीकार गर्दैन भनेर बुझन केही प्रश्नहरू सोधिएको थियो। जसमा उत्तरदाताहरूलाई “पुरुष”, “महिला” वा “मुख्य कुरा व्यक्तिको सक्षमता हो, महिला पुरुष जो भएपनि हुन्छ” भन्ने कुरा रोजन लगाइएको थियो।

बागमती प्रदेशका अधिकांश उत्तरदाताहरूले विभिन्न संस्था वा संस्थाहरूमा कुनै पनि नेतृत्व पदका लागि व्यक्तिको लिङ्ग महत्त्वपूर्ण मापदण्ड होइन भन्ने विश्वास गर्दैन्। सबै दशवटा निकाय वा संस्थाका नेतृत्वदायी पदमा लैंगिक हिसाबले भन्दा पनि सक्षम व्यक्ति रोजेतिर उत्तरदाताहरूले भुकाव राखेका छन्। सबै दश स्थानका लागि उत्तरदाताहरूको पाँचमध्ये चार भाग (८४.४%) ले सरकार देखि निजी क्षेत्र र सरकारी समूहसम्म विभिन्न संस्था/संस्थाहरूको नेतृत्व गर्ने पुरुष र महिला दुवै समान स्पर्मा सक्षम छन् भनी विश्वास गर्दैन्।

यद्यपि, नेतृत्वदायी भूमिकाका लागि व्यक्तिको लिङ्ग महत्त्वपूर्ण कारक हो भन्ने विश्वास गर्नेहरूबीच उल्लेखनीय भिन्नता रहेको छ। नेतृत्वदायी पदमा पुरुषभन्दा महिलाहरू हुनुपर्छ भन्नेमा आफ्नो विचार राख्ने उत्तरदाताहरूको संख्या सर्वेक्षणमा

अनुपातको हिसाबले बढी रहेको छ । संघीय सरकारको प्रमुख कार्यकारी पदका लागि ३.८% उत्तरदाताहरूले पुरुषलाई र ७.२% उत्तरदाताहरूले महिलालाई प्राथमिकता दिएका छन् । त्यसैगरी, बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदका लागि पुरुषलाई ३.०% उत्तरदाताहरूले र बढी ११.९% उत्तरदाताहरूले महिलालाई प्राथमिकता दिएका छन् । सर्वेक्षण बर्षहरूमा, व्यक्तिको लिंग जस्तोसुकै भएपनि नेतृत्वको भूमिकामा रहने व्यक्ति सक्षम हुनुपर्छ भन्ने विश्वास गर्ने उत्तरदाताहरूको हिस्सामा उल्लेखनीय वृद्धि भएको छ । उदाहरणका लागि, संघीय सरकारको नेतृत्व पदमा सक्षम व्यक्ति हुनुपर्छ भनेर सोच्ने उत्तरदाताहरूको हिस्सा सन् २०१८ मा रहेको ३९.२% बाट वृद्धि भई सन् २०२० मा ७९.३% हुँदै सन् २०२२ मा ८७.७% पुगेको छ (तालिका ४७.१) ।

### विभिन्न संस्थाहरूमा स्वीकार्य नेतृत्वदायी पदहरू, वर्ष अनुसार

	वर्ष	महिला	पुरुष	सक्षम	थाहा छैन
व्यक्ति संघीय सरकारको कार्यकारी प्रमुखको पदमा	सन् २०१८	२९.२%	३१.१%	३९.२%	०.०%
	सन् २०२०	१३.९%	७.६%	७९.३%	०.०%
	सन् २०२२	७.२%	३.८%	८७.७%	१.४%
प्रदेश सरकारको कार्यकारी प्रमुखको पदमा	सन् २०१८	३१.२%	२९.१%	३१.७%	०.०%
	सन् २०२०	११.८%	७.५%	८०.८%	०.०%
	सन् २०२२	६.६%	४.०%	८८.०%	१.५%
स्थानीय सरकारको कार्यकारी प्रमुखको पदमा	सन् २०१८	३५.९%	२४.५%	३९.७%	०.०%
	सन् २०२०	१३.८%	४.६%	८९.६%	०.०%
	सन् २०२२	७.७%	२.९%	८८.८%	०.१%
वडाध्यक्ष पदमा	सन् २०१८	४०.५%	२३.६%	३५.९%	०.०%
	सन् २०२०	१३.३%	५.८%	८०.९%	०.०%
	सन् २०२२	८.८%	२.६%	८८.३%	०.३%
राजनीतिक दलको अध्यक्ष पदमा	सन् २०१८	३०.८%	३१.८%	३७.४%	०.०%
	सन् २०२०	१०.७%	६.२%	८३.१%	०.०%
	सन् २०२२	७.८%	२.७%	८८.९%	०.५%
उपभोक्ता समूहहरूको अध्यक्ष पदमा	सन् २०१८	५०.२%	१५.२%	३४.५%	०.०%
	सन् २०२०	११.०%	३.०%	७८.०%	०.०%
	सन् २०२२	१०.९%	२.८%	८५.६%	०.७%
बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा	सन् २०१८	५७.०%	९.३%	३३.८%	०.०%
	सन् २०२०	२१.९%	२.२%	७६.७%	०.०%
	सन् २०२२	११.९%	३.०%	८४.८%	०.३%
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा	सन् २०१८	४०.३%	२४.७%	३५.०%	०.०%
	सन् २०२०	१३.३%	५.६%	८१.२%	०.०%
	सन् २०२२	८.९%	३.८%	८६.१%	०.६%
निजी कम्पनी/ संस्थाको कार्यकारी प्रमुख पदमा	सन् २०१८	३१.९%	३०.२%	३७.९%	०.०%
	सन् २०२०	१२.१%	४.१%	८३.८%	०.०%
	सन् २०२२	८.०%	३.१%	८८.९%	०.८%

तालिका ४७.१: Q-DII/a-1. विभिन्न संघ संस्थामा नेतृत्वको बारेमा सोच्चा, उल्लेखित विभिन्न संघ संस्थाहरूमा तपाईंलाई महिला वा पुरुष कसको नेतृत्व बढी स्वीकार्य दुन्छ जस्तो लाग्छ? (संख्या = १००)


## ५. सुशासन र राजनीतिक सहभागीता

### ५.१ स्थानीय निकायको पुनर्संरचना

बागमती प्रदेशका उत्तरदाताहरूलाई स्थानीय निकायको पुनर्संरचनापछि स्थानीय सरकारको सेवा प्रवाहमा कुनै परिवर्तन आएको छ कि छैन भनी सोधिएको थियो। बागमती प्रदेशका पाँचमध्ये दुई (४२.९%) उत्तरदाताहरूले पुनर्संरचनाले स्थानीय सरकारको कार्यसम्पादन र सेवा प्रवाह क्षमतामा सुधार ल्याएको महसुस गरेका छन्। जबकि, आधाभन्दा कम (४८.७%) उत्तरदाताहरूले स्थानीय निकायको सेवा प्रवाह गर्ने क्षमतामा न त सुधार भएको र न बिग्रिएको बताए भने उत्तरदाताहरूको सानो हिस्सा (६.९%) ले भने स्थानीय निकायको सेवा प्रवाह क्षमताको स्तर खस्किएको धारणा राखेका छन्।

स्थानीय निकायको पुनर्संरचनाले स्थानीय सरकारको सेवा प्रवाहको क्षमता अभिवृद्धिमा सहयोग पुगेको विश्वास गर्ने बागमती प्रदेशका उत्तरदाताहरूको हिस्सा सन् २०२० मा सबैभन्दा बढी (४७.६%) रहेकोमा सन् २०२२ मा यो हिस्सामा ४.७% अंकले घट्नगर्इ ४२.९% पुगेको छ। अर्कोर्तर्फ, सर्वेक्षणका बर्षहरूमा स्थानीय निकायको सेवा प्रवाह गर्ने क्षमतामा न त सुधार भएको र न बिग्रिएको धारणा राख्ने उत्तरदाताहरूको अनुपात सन् २०१७ मा रहेको ५४.५% पुगेकोमा सन् २०२० मा ९९.८% अंकले घट्नगर्इ २८.९% पुगेकोमा सन् २०२२ मा यो हिस्सामा ९९.८% अंकले बृद्धि भई ४८.७% मा पुगेको छ। त्यस्तै 'अहिले नै भन्न सकिन्न' भनेर विचार राख्ने उत्तरदाताहरूको अनुपात सन् २०१७ मा रहेको २९.६% बाट निरन्तर घट्दै सन् २०२० मा ७४% मा फरेको मा सन् २०२२ मा यस हिस्सामा अझ ५.९% अंकले घट्नगर्इ १.५% पुगेको छ।

स्थानीय निकायको पुनर्संरचनाप्रतिको दृष्टिकोण, बर्ष अनुसार



चित्र ५.१: Q-E4. तपाइको विचारमा पुनर्संरचनापछि जनतालाई सेवा प्रदान गर्ने स्थानीय सरकारको क्षमतामा कस्तो परिवर्तन भएको छ जस्तो लाग्छ? (संख्या = १००८)

बागमती प्रदेशमा उच्च आय भएका घरपरिवार, रोजगारीमा आबद्ध र पहाडी तथा शहरी नगरपालिकामा बसोबास गर्ने उत्तरदाताहरूले स्थानीय निकायको पुनर्संरचनाले स्थानीय सरकारको सेवा प्रवाहको क्षमता अभिवृद्धिमा टेवा पुगेको विश्वास बढी गरेका छन् ।

## ५.२ सामाजिक सुरक्षा

### सचेतना र सामाजिक सुरक्षाका लाभ

बागमती प्रदेशका उत्तरदाताहरूलाई सरकारले शुरू गरेका विभिन्न नौ सामाजिक सुरक्षा भत्ताबारे जानकारी छ वा छैन भनेर बुझन प्रश्नहरू सोधिएको थियो । सरकारले लागु गरेका विभिन्न नौ प्रकारका सामाजिक सुरक्षा कार्यक्रमहरू मध्ये अधिकांश (९८.२%) उत्तरदाताहरूले ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता (९६%), अपाङ्गता भत्ता (८९%) र स्वास्थ्य बीमा सुविधा (७८.३%) बारे सुनेको पाइएको छ । त्यस्तै, आधाभन्दा बढी (५१.३%) ले बेरोजगारी भत्ता बारे सुनेको बताएका छन् भने आधाभन्दा केहि कम (४२%) ले बाल संरक्षण अनुदान, लोपोनमुख आदिवासी अनुदान (४८.७%) र बाल पोषण (४२.८%) अनुदानबारे सुनेको बताएका छन् ।

सन् २०२० को तुलनामा सन् २०२२ मा स्वास्थ्य बीमा सुविधा, बाल संरक्षण अनुदान, बाल पोषण अनुदान र लोपोनमुख आदिवासी अनुदानको बारेमा सुनेका व्यक्तिहरूको हिस्सा बढेको छ भने बाँकी ६ प्रकारका सामाजिक सुरक्षा लाभको बारेमा सुनेका उत्तरदाताहरूको प्रतिशतमा कुनै ढूलो भिन्नता देखिएको छैन ।

सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रमबारे सचेत रहेका उत्तरदाताहरूलाई आफू वा आफ्नो परिवारका सदस्यहरूले यी मध्ये कुनै सामाजिक सुरक्षा सुविधा पाएका छन् वा छैनन भनी सोधिएको थियो । सामाजिक सुरक्षा कार्यक्रम बारे सचेत रहेका करीब पाँचमध्ये एक (९९.५%) उत्तरदाताहरूले आफ्नो परिवारको सदस्यले ज्येष्ठ नागरिक भत्ता अन्तर्गत लाभ प्राप्त गरेको र ९८% ले स्वास्थ्य बीमा अन्तर्गत लाभ प्राप्त गरेको बताएका छन् । त्यसैगरी दलित, गर्भवती तथा सीमान्तकृत सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या बढेको छ । त्यसैगरी, अपाङ्गता भत्ता, रोजगारीबाट हुने योगदानमा पनि सामान्य वृद्धि भएको छ । यसको विपरित, २०२२ मा ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, बाल संरक्षण अनुदान र बाल पोषण अनुदान पाउने उत्तरदाताको संख्यामा कमी आएको छ (तालिका ५.२.१) ।

### सामाजिक सुरक्षा कार्यक्रमहरू बारेमा जानकारी र कार्यक्रम बाट लाभ प्राप्ती, बर्ष अनुसार

	हो, मैले सुनेको छु		हो, हामीले प्राप्त गरेका छौं	
	सन् २०२०	सन् २०२२	सन् २०२०	सन् २०२२
ज्येष्ठ नागरिक भत्ता	९९.२%	९८.२%	२९.३%	९९.५%
एकल महिला भत्ता	९७.९%	९६.०%	२०.४%	८.५%
अशक्तता भत्ता	९९.९%	८९.०%	४.७%	३.६%
बेरोजगारी भत्ता	५५.४%	५१.३%	०.०%	०.७%
स्वास्थ्य बीमा लाभ	४६.९%	७८.३%	१०.३%	१८.०%
बाल संरक्षण अनुदान	३३.४%	४२.०%	८.९%	२.१%
रोजगारमा योगदान गरे वाफतको लाभ	१७.६%	२९.२%	३.९%	४.७%
बाल पोषण अनुदान	३५.३%	४२.८%	१२.५%	६.५%
लोपोनमुख आदिवासीका लागि अनुदान	२७.२%	४८.०%	४.२%	०.५%
अन्य (दलित, गर्भवती, सीमान्तकृत) सामाजिक सुरक्षा	०.०%	१.७%	०.०%	१०.४%

तालिका ५.२.१: Q-E8a.1- E8a.10, तपाईंले विभिन्न प्रकारका सामाजिक सुरक्षा कार्यक्रमहरूको बारेमा सुन्नुभएको छ? (संख्या = १००८) | E8-b.1- E8b.10. तपाईंले वा परिवारका सदस्यहरूले उक्त सामाजिक सुरक्षा कार्यक्रमहरूको लाभ लिनुभएको छ ?

### सामाजिक सुरक्षा लाभहरू प्रतिको सन्तुष्टि स्तर

आफू वा आप्नो परिवारका कोही सदस्यहरूले सामाजिक सुरक्षा सुविधा पाएको बताउने उत्तरदाताहरूलाई शून्य देखि दशको स्फेलमा सामाजिक सुरक्षा लाभहरू प्रति उनीहरूको सन्तुष्टिको स्तरबारे सोधिएको थियो । शून्यले 'अत्यधिक असन्तुष्ट' र दशले 'अत्यन्त सन्तुष्ट' रहेको जनाउँछ । बागमती प्रदेशमा सामाजिक सुरक्षा कार्यक्रमप्रति उत्तरदाताहरूको सन्तुष्टिको स्तर औसत (६९ अंक) रहेको छ, जुन औसत स्तरभन्दा माथि छ । यो औसतले सरकारले शुरू गरेका विभिन्न प्रकारका सामाजिक सुरक्षा लाभहस्त्रिति जनताको सन्तुष्टिको स्तर सन्तोषजनक रहेको देखाउँछ ।

### ५.३. संस्थापतिको विश्वास

बागमती प्रदेशका उत्तरदाताहरूलाई चारै सर्वेक्षणका वर्षहस्ता विभिन्न व्यक्ति, निकाय र संघ/संस्थाहरू प्रति उनीहरूको कतिको विश्वास रहेको छ भनेर मापन गर्ने प्रश्न सोधिएको थियो । सन् २०२२ मा अधिकांश (९९.८%) उत्तरदाताहरूले नेपाली सेना, त्यसपछि क्रमशः भिडिया (टेलिभिजन, रेडियो, पत्रपत्रिका (८९.०%) र सशस्त्र प्रहरी बल (८०.४%) प्रति विश्वास रहेको बताए । उत्तरदाताहरूको ढूलो हिस्साले लोकसेवा आयोग (७९.२%), समुदायमा आधारित संस्था-(आमा समूह, बचत तथा ऋण समूह, बन प्रयोगकर्ता समूह) (७९.०%) प्रति विश्वास रहेको बताए । त्यसैगरी, उत्तरदाताहरूको तीन चौथाईले प्रहरी (७४.६%) र नगरपालिकाका वडाहरू (७२.९%) मा विश्वास रहेको उल्लेख गरेका छन् ।

त्यसै, दुई तिहाई उत्तरदाताहरूले स्थानीय सरकार (६७.२%) र स्थानीय समुदायका नेताहरूमा (६२.२%) विश्वास रहेको बताएका छन् । उत्तरदाताहरूको पाँचमध्ये दुई (४९.६%) ले संघीय सरकार र करिब एक तिहाई (३४.८%) ले प्रादेशिक सरकारप्रति विश्वास व्यक्त गरेका छन् । सर्वेक्षणले सरकार र स्वतन्त्र संस्थाहस्त्रसहित १९ विभिन्न निकायहस्त्रिति उत्तरदाताहरूको विश्वासको स्तर मापन गर्दा राजनीतिक दलहरू प्रति एकदम कम (२९.०%) उत्तरदाताहरूको विश्वास रहेको पाइयो (तालिका ५.३.१) ।

सर्वेक्षणले उत्तरदाताहरूले संघीय र प्रदेश सरकारहरू भन्दा समुदायमा आधारित संस्थाहरू, स्थानीय सरकार र स्थानीय समुदायका नेताहरू प्रति बढी विश्वास गरेको देखाएको छ । यद्यपि, विभिन्न व्यक्ति र संस्थाहस्त्रिति आफ्नो विश्वास देखाउने उत्तरदाताहरूको हिस्सामा सर्वेक्षणका बर्षहस्ता खासै परिवर्तन नभएता पनि सन् २०२२ मा भने सबै संस्थाहरू प्रति समग्रमा विश्वासको स्तर घटेको देखिन्छ ।

### संस्थाहस्त्रप्रति विश्वास<sup>९</sup>, बर्ष अनुसार

	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
संघीय सरकार	५३.७%	५६.५%	५३.४%	४७.६%
प्रदेश सरकार	लागु नहुने	५८.२%	५१.०%	३४.८%
जिल्ला समन्वय समिति	लागु नहुने	६७.९%	६२.६%	४५.२%
नगरपालिका/गाउँपालिका/स्थानीय सरकार	लागु नहुने	लागु नहुने	लागु नहुने	६७.२%
गाउँपालिका/नगरपालिको वडा	लागु नहुने	लागु नहुने	लागु नहुने	७२.१%
स्थानीय समुदायका नेताहरू	लागु नहुने	लागु नहुने	लागु नहुने	६२.२%
राजनीतिक दल	५४.९%	५५.६%	४८.८%	२९.०%
अदालत	८०.०%	८१.९%	८०.९%	५९.५%
न्यायिक समिति	लागु नहुने	७४.०%	८४.५%	५६.२%
नेपाल प्रहरी	८१.७%	७८.६%	८०.५%	७४.६%
सशस्त्र प्रहरी	८१.८%	८४.८%	८४.६%	८०.४%
नेपाली सेना	८६.२%	८७.७%	९१.१%	९१.८%
सञ्चार माध्यम (रेडियो, टिभि, पत्रपत्रिका)	८७.३%	९३.८%	९३.३%	८१.०%
गैङ्गसरकारी संस्था	७४.४%	७८.१%	७४.६%	५१.८%
धार्मिक वा जातीय संगठन	६५.३%	७६.७%	७७.३%	६०.७%

<sup>९</sup> उत्तरदाताहरूले भनेको 'केही विश्वास' र' पुर्ण विश्वास' दुवै पक्षलाई जोडेर यहाँ 'विश्वास' मात्र भनिएको छ ।

	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२
समुदायमा आधारित सामजिक समूहहरू जस्तैः				
आमा समूह, ऋण तथा बचत समूह, वन	८९.८%	९३.९%	९२.५%	७९.०%
उपभोक्ता समूह				
लोक सेवा आयोग	लागु नहुने	८५.३%	८९.८%	७९.२%
सामाजिक संजाल (फेसबुक, ट्वीटर आदि)	लागु नहुने	लागु नहुने	७३.०%	५०.३%
सरकारी कर्मचारी	लागु नहुने	लागु नहुने	७५.६%	५९.५%


तालिका ५.३.१: Q-E9a-n: अब तपाईंलाई नेपालका विभिन्न संघ/संगठन, संस्थाहरूको बारेमा सोचिन्छ। तपाईं यी संघ/संगठन, संस्थाहरूलाई कतिको विश्वास गर्नुहुन्छ? (धरै विश्वास, कहीं विश्वास, त्याति विश्वास गरिएन, पटककै विश्वास गरिएन) (संख्या = १००८) ("भन्न चाहान्न" र "थाहा छैन" भन्ने उत्तरलाई समावेश गरिएको छेन)

## ५.४. सार्वजनिक सेवाहरूप्रतिको जानकारी

बागमती प्रदेशका सबै उत्तरदाताहरूलाई तीन तहका सरकारहरूले प्रदान गर्न सेवाहरूबाटे उनीहरू सचेत छन् वा छैनन् भनेर पनि प्रश्न गरिएको थियो। सर्वेक्षणमा सहभागी उत्तरदाताहरूमध्ये आधाभन्दा अलि बढी (५५.१%) ले आफ्नो स्थानीय सरकारले प्रदान गर्न सार्वजनिक सेवाको बारेमा जानकारी रहेको बताए। त्यसैगरी, १८.९% ले आफूलाई प्रादेशिक सरकारले दिने सेवाहरूबाटे जानकारी भएको बताएका छन् भने २२.४% ले संघीय सरकारले दिने सेवाहरूबाटे जानकारी भएको बताएका छन्।

सन् २०१८ को तुलनामा सन् २०२२ मा प्रादेशिक र संघीय सरकारले प्रदान गर्न सेवाहरूबाटे सचेत रहेको बताउने उत्तरदाताहरूको अंश अलिकति घटेको छ। यसको विपरीत, स्थानीय सरकारले दिने सेवाहरूको बारेमा थाहा पाएको उल्लेख गर्ने उत्तरदाताहरूको प्रतिशत समयसँगै बढेको छ। सन् २०१८ मा रहेको ५१.५% बाट बढेर सन् २०२० मा ५३.६% पुगेको थियो भने सन् २०२२ मा ७५.५% अंकले बढेर ७५.९% मा पुगेको छ।

### सरकारी सेवा सुविधाहरू प्रतिको जानकारी, बर्ष अनुसार



वित्र ५.४.१: Q-E104M-A01. तपाईंको स्थानीय, प्रदेश र संघीय सरकारले प्रदान गर्न सार्वजनिक सेवाहरूको बारेमा जानकार हुनुहुन्छ? (संख्या = १००८)

बागमती प्रदेशमा स्थानीय सरकारबाट प्रदान गरिने सेवाको बारेमा पुरुष (६१.९%) उत्तरदाताहरूको तुलनामा कम (४९.४%) महिला उत्तरदाताहरू सचेत रहेको देखिन्छ। त्यसैगरी, शहरी क्षेत्रका (५७.६%) उत्तरदाताहरू भन्दा गाउँपालिकाका कम (४९.८%) उत्तरदाताहरू स्थानीय सरकारबाट प्रदान गरिने सेवाको बारेमा सचेत रहेका छन्। पहाडमा बसोबास गर्ने (५९.६%) को तुलनामा तराईमा बसोबास गर्न कम (२०.०%) उत्तरदाताहरू स्थानीय सरकारले उपलब्ध गराउने सेवाहरूको बारेमा सचेत छन् र मुस्लिम समुदायका (२८.६%) उत्तरदाताहरूको तुलनामा मधेरी जाति स्तर-१ समुदायका बढी (१००.०%) उत्तरदाताहरू स्थानीय सरकारबाट प्रदान गरिने सेवाको बारेमा सचेत देखिन्छन्।

### सरकारले प्रदान गरेका विभिन्न सेवाहरू


सर्वेक्षणमा प्रत्येक तहका सरकारले दिएका सेवाहरूबाटे जानकार छु भन्ने उत्तरदाताहरूलाई ती सेवाहरूको नाम उल्लेख गर्न भनिएको थियो । स्थानीय सरकारले प्रदान गरेका विभिन्न सेवाहरू मध्ये सबैभन्दा बढी (८४.९%) उत्तरदाताहरूले सडक/भौतिक पूर्वाधार सम्बन्धी सेवाहरूको नाम उल्लेख गरेका छन् त्यसपछि उनीहरूले खानेपानी सम्बन्धी सेवा (६४.८%), स्वास्थ्य सम्बन्धी सेवा (४४.७%), शिक्षा सम्बन्धी सेवा (४०.९%) र फोहोर व्यवस्थापन सम्बन्धी (३६.२%) सेवाहरूको नाम उल्लेख गरेका छन् । करीब एक तिहाई उत्तरदाताहरू (३४.७%) ले आफूहरू विद्युत सम्बन्धी सेवाबाटे सचेत रहेको बताए ।

प्रदेश सरकारले प्रदान गर्ने सेवाहरूको बारेमा पनि उत्तरदाताहरूमा जानकारीको समान ढाँचा रहेको छ, अधिकांश (७०.५%) उत्तरदाताहरूले सडक/भौतिक पूर्वाधारहरू सम्बन्धी सेवालाई प्रदेश सरकारले प्रदान गर्ने सेवा भनि उल्लेख गरेका छन्, त्यसपछि ऋमशः खानेपानी सम्बन्धी सेवाहरू (५०.०%), शिक्षा (४८.५%), स्वास्थ्य (४६.२%) र रोजगार सम्बन्धी (४३.०%) सेवाहरूको नाम उल्लेख गरेको देखिन्छ । दशमध्ये दुईले बिजुली सम्बन्धी सेवाहरू (२९.९%) उल्लेख गरेका छन् ।

संघीय सरकारले प्रदान गर्ने सेवाहरूको सन्दर्भमा, अधिकांश (५९.९%) उत्तरदाताहरूले उच्च शिक्षा, त्यसपछि रोजगार सम्बन्धी सेवा (४८.७%), राष्ट्रिय राजमार्ग/भौतिक पूर्वाधार (४४.७%), सामाजिक सुरक्षा (४२.५%), स्वास्थ्य सम्बन्धी सेवा (३२.७%), नागरिकता तथा राहदानीसम्बन्धी सेवा (३०.९%) र दुला जलविद्युत आयोजनाहरू (२५.६%) आदि सेवाहरूको नाम उल्लेख गरेका छन् ।

स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा जानकारी नभएको बताउने उत्तरदाताहरूलाई स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा जनतासम्म जानकारी पुर्याउन प्रभावकारी माध्यम के हुन्छ होला भनी सुभाव दिन अनुरोध गरिएको थियो । त्यस सन्दर्भमा धेरैजसो (४२.६%) उत्तरदाताहरूले अनौपचारिक स्रोतहरू जस्तै साथीहरू, परिवार र छिमेकीहरू, त्यसपछि ऋमशः टेलिमिजन (३०.९%), पर्चा र पोस्टरहरू (२५.८%), स्थानीय समुदायका नेताहरू (२५.२%) स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा सूचना प्रवाहको प्रभावकारी माध्यमहरू हुने उल्लेख गरेका छन् । साथै करीब पाँचमध्ये एकले सामाजिक सञ्जाल (२९.९%) र रेडियो सूचना (१८.६%) स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा जनतासम्म जानकारी पुर्याउन प्रभावकारी माध्यम दुने उल्लेख गरेका छन् ।

### स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमहरू



चित्र ५४२: Q-E104M.3 । यदि Q-E104M.1 मा "आहा छैन" भन्ने जवाफ आएमा/ तपाईंको क्षेत्रमा स्थानीय सरकारले प्रदान गर्ने सेवाहरू बाटे तपाईंलाई सजिलैसँग सचेत गराउन के गर्नुपर्छ ? (संख्या = ४५२)

अधिल्लो वर्षको तुलनामा सन् २०२२ मा परिवार, साथीभाई र छिमेकीहरूका साथै रेडियो, टेलिभिजन र स्थानीय समुदायका नेताहरूलाई स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमको स्पमा उल्लेख गर्ने उत्तरदाताहरूको अंश उल्लेख्य स्पमा घटेको छ । सन् २०२२ को सर्वेक्षणमा टेलिभिजनलाई स्थानीय सरकारले प्रदान गरेका सार्वजनिक सेवाहरूको जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमको स्पमा भनेर उल्लेख गर्ने उत्तरदाताहरूको हिस्सा ५२.७% बाट उल्लेखनीय स्पमा घटेर ३०.१% मा भरेको छ । त्यसैगरी, सामाजिक सञ्जाल, साथीभाई, परिवार र छिमेकीहरू सार्वजनिक सेवाहरूको जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यम हुन भनी उल्लेख गर्ने व्यक्तिको अनुपातमा भने खासै भिन्न छैन । अर्कोतर्फ, सामाजिक सञ्जाल र पर्चा/पम्प्लेट/पोष्टरलाई स्थानीय सरकारले प्रदान गरेका सेवाहरूको बारेमा जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमको स्पमा उल्लेख गर्ने उत्तरदाताहरूको अंश बर्षे पिच्छे बढ़दै गएको छ ।

## ५.५ सार्वजनिक सेवाहरू लिंदाको अनुभव

सर्वेक्षणमा उत्तरदाताहरूलाई स्थानीय सरकारबाट प्राप्त हुने विभिन्न १५ वटा सेवाहरूको नाम उल्लेख गर्दै विगत एक वर्षमा उनीहरूले उक्त कुनै सेवा लिए कि लिएनन् भनेर सोधिएको थियो । सेवाहरू जस्तै: नागरिकताको लागि सिफारिस, सामाजिक सुरक्षा सेवाहरू (अपाङ्गता, ज्येष्ठ नागरिक, आदि) को लागि सिफारिस, एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गका लागि सामाजिक सुरक्षा भत्ता, जन्म प्रमाणपत्र, मृत्यु प्रमाणपत्र, विवाह प्रमाणपत्र, सम्बन्ध-विच्छेद प्रमाणपत्र, अपाङ्गता परिचय पत्र, सरकारी विद्यालयमा भर्ना, सरकारी स्वास्थ्य चौकी/अस्पताल आदिमा स्वास्थ्य जाँच गराउन लगायत सेवाहरू प्रश्नावलीमा समावेश थिए । साथै, उनीहरूलाई यी सेवाहरू प्राप्त गर्ने कठिको सजिलो छ भनेर पनि सोधिएको थियो ।

सन् २०२२ मा अधिकांश उत्तरदाताहरूले आफूले उल्लिखित कुनै पनि सेवा नलिएको उल्लेख गरेका छन् । तर, आफ्नो गाउँ/नगरपालिकाबाट कम्तीमा एउटा सेवा प्राप्त गरेका अधिकांशले भने सेवा प्राप्त गर्ने “सजिलो” भएको बताए । बागमती प्रदेशमा दशमध्ये आठ (८५.५%) उत्तरदाताहरूले नागरिकताको लागि सिफारिस प्राप्त गर्ने सम्बन्धित सेवानै नलिएको बताएका छन् । नागरिकताको लागि सिफारिस प्राप्त गर्ने सम्बन्धित सेवा लिएकाहरू मध्ये ८४.३% ले उक्त सेवा प्राप्त गर्ने सजिलो भएको र ९५.७% ले सिफारिस प्राप्त गर्ने गाउँ भएको बताएका छन् । समग्रमा, स्थानीय नगरपालिकाबाट प्रदान गरिएका सेवाहरू प्राप्त गरेका दुई तिहाईमन्दा बढी उत्तरदाताहरू (न्याय समितिले उपलब्ध गराएको सेवा ६६.१% देखि सरकारी विद्यालयमा भर्नाका लागि १००% सम्म) ले सेवा लिन सजिलो भएको बताए ।

सन् २०२२ मा नागरिकताका लागि सिफारिस (८९.०% देखि ८४.३%), सामाजिक सुरक्षा भत्ता (एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, ९६.८% देखि ९४.७%) र जन्म प्रमाणपत्र, मृत्यु प्रमाणपत्र, विवाह प्रमाणपत्र (९२.१% देखि ९१.८%), न्यायिक समिति द्वारा प्रदान सेवाहरू (८५.५% देखि ६६.९%) र कर सम्बन्धी काम (९६.७% देखि ९४.०%), बाहेक अन्य विभिन्न सार्वजनिक लिन सजिलो भएको उल्लेख गर्ने उत्तरदाताहरूको हिस्सा बढेको छ (तालिका ५.५.१) ।

### सेवाहरू लिंदाको अनुभव, बर्ष अनुसार

सेवाको प्रकार	विगत एक वर्षमा स्थानीय सरकारबाट प्राप्त सेवाहरू		सेवा पाएको खण्डमा, शहरी नगरपालिका/गाउँपालिकामा सेवाहरू प्राप्त गर्ने सहजता <sup>a</sup>	
	सन् २०२०	सन् २०२२	सन् २०२०	सन् २०२२
नागरिकताको लागि सिफारिस	९०.९%	९४.५%	८९.०%	८४.३%
सामाजिक सुरक्षा भत्ता (एकल महिला, ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त)	९४.६%	९९.५%	९६.८%	९४.७%
जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, बसाईसराई प्रमाणपत्र	९.६%	१२.३%	९२.१%	९१.८%
बसाईसराई सम्बन्धित प्रमाणपत्र	लागु नहुने	०.४%	लागु नहुने	७८.५%
रोजगारीसँग सम्बन्धित सेवाहरू	५.४%	१.५%	४४.२%	७०.३%
न्यायिक समिति द्वारा प्रदान सेवाहरू	१.०%	०.६%	८५.५%	६६.९%
भूमि कर/राजस्व सम्बन्धित सेवाहरू	२७.५%	३२.२%	९५.३%	९६.८%
सरकारी विद्यालयमा भर्नाको लागि	९८.९%	९७.४%	९८.१%	१००.०%

<sup>a</sup>१० उत्तरदाताहरूले भनेको “धेरै सजिला” र “सजिला” दुवै पक्षलाई जोडेर यहाँ “सजिलो” मात्र भनिएको छ ।

सेवाको प्रकार	विगत एक बर्षमा स्थानीय सरकारबाट प्राप्त सेवाहरू		सेवा पाएको खण्डमा, शहरी नगरपालिका/गाउँपालिकामा सेवाहरू प्राप्त गर्न सहजता <sup>००</sup>	
	सन् २०२०	सन् २०२२	सन् २०२०	सन् २०२२
सरकारी स्वास्थ्य चौकी/अस्पतालमा स्वास्थ्य जाँचको लागि	५२.३%	४५.३%	९३.०%	९५.८%
प्रहरीबाट सेवा लिँदा	५.९%	३.६%	८७.२%	९९.१%
ब्यापार अनुमति पत्र लिँदा	७.९%	६.९%	८७.१%	९९.२%
कर सम्बन्धी काम	५०.१%	३५.१%	९६.७%	९४.०%
अन्य सरकारी कामको लागि सिफारिस	११.३%	६.८%	८९.२%	९७.३%
असक्षमता विशेष सेवाहरूको लागि	लागू नहुने	२.७%	लागू नहुने	८९.१%

तालिका ५५.१: Q-E/04-P गत १ वर्षमा तपाईंले आफ्नो गाउँपालिका/नगरपालिकामा प्राप्त हुने विभिन्न सेवा सुविधा लिनुभएको छ ? तपाईंको विगत एक वर्षको अनुभवका आधारमा स्थानीय तहमा निम्न सार्वजनिक सेवाहरू प्राप्त गर्न किंतु सहज वा कठिन छ ?

स्थानीय सरकारबाट सेवा प्राप्त गर्दा गाहो अनुभव गर्ने उत्तरदाताहरूले सेवा लिन गाहो हुनुका निम्न कारणहरू उल्लेख गरेका छन् “सेवा प्राप्त गर्न जटिल प्रक्रिया/भन्कटिलो”, “सेवामा ढिलाई” र “अधिकारीहरूको गैरजिम्मेवार मनोवृत्ति”। यी बाहेक अन्य कारणहरूमा पुलिससंग सेवाहरू लिँदा भेदभावपूर्ण व्यवहार भोग्नुपरेको, रोजगारीसम्बन्धी सेवाहरूमा राजनीतिक प्रभाव देखिएको र सरकारी स्वास्थ्य चौकी/अस्पतालहरूमा स्वास्थ्य सेवा लिन जाँदा भौतिक पूर्वाधार नभएको कारणले गाहो भएको उल्लेख गरेका छन्।

## ५.६. शिक्षाप्रतिको धारणा

### सरकारी र निजी विद्यालय

बागमती प्रदेशमा धेरै (४२.२%) उत्तरदाताहरूले आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गरेको र (५४.३%) उत्तरदाताहरूले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरेको उल्लेख गरेका छन्। बागमती प्रदेशमा सरकारी विद्यालयहरूमा भन्दा निजी विद्यालयहरूमा बालबालिका बढी भर्ना भएको उल्लेख गरेका छन्। शहरी नगरपालिकाका (९९.८%) उत्तरदाताहरू भन्दा गाउँपालिकाका बढी (९४.६%) उत्तरदाताहरूले आफ्ना बालबालिकाहरूलाई सरकारी विद्यालयमा भर्ना गरेका छन्। त्यसेगरी, हिमालका (४०.५%) र तराईका (९७.७%) भन्दा पहाडी क्षेत्रका धेरै (९८.९%) मानिसहरूले सरकारी विद्यालयमा आफ्ना बालबालिका भर्ना भएको जानकारी दिएका छन्। तीन-चौथाइ भन्दा अलि कम पहाडी दलित (७३.०%) ले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका उल्लेख गरेका छन् भने करीब उत्तिकै हिस्सा ७३.४% पहाडी जातिले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरेको उल्लेख गरेका छन्।

### सरकारी वा निजी विद्यालयमा बालबालिका भर्ना, वर्ष अनुसार

	सरकारी विद्यालय			निजी विद्यालय			दुवै (सरकारी र निजी )		
	सन् २०१८	सन् २०२०	सन् २०२२	सन् २०१८	सन् २०२०	सन् २०२२	सन् २०१८	सन् २०२०	सन् २०२२
समग्र देश	५६.६%	५५.३%	५७.२%	३५.७%	३६.८%	३५.६%	७७%	७९%	७२%
बागमती प्रदेश	४२.७%	३७.४%	४२.२%	५४.६%	६०.२%	५४.३%	२७%	२४%	३.५%

तालिका ५६.१: Q-E/II. तपाईंको परिवारमा सरकारी विद्यालयमा पढिरहेका बालबालिका छन् ? Q-E/II. तपाईंको परिवारमा निजी विद्यालय मा पढिरहेका बच्चाहरू छन् ? (संख्या = ५२९) (लागू नहुने भन्ने उत्तरलाई समावेश गरिएको छैन)


### विद्यालय पुग्न लाग्ने समय

सरकारी (९०.४%) वा निजी (९७.१%) विद्यालयमा भर्ना भएका अधिकांश बालबालिका विद्यालयबाट एक घण्टाको दुरीमा बसोबास गरेको देखियो। उत्तरदाताहरूको थोरै अनुपातले मात्र आफ्ना छोराछोरीहरूलाई घरबाट विद्यालय पुग्न एक घण्टाभन्दा बढी वा सोभन्दा बढी समय लाग्ने उल्लेख गरे।

## शिक्षाको गुणस्तर

सन् २०२० मा सरकारी विद्यालय शिक्षाको गुणस्तरको मूल्याङ्कनमा गिरावट आएपनि सन् २०२२ मा भने यसमा थोरै बढ़दी भएको देखिन्छ । सन् २०२२ मा सरकारी विद्यालयहरूमा शिक्षाको गुणस्तरलाई “धेरै राम्रो” भनेर मूल्याङ्कन गर्ने उत्तरदाताहरूको अनुपात सन् २०१८ मा ७२% रहेको मा सन् २०२२ मा उक्त अनुपातमा गिरावटआई १७% मा फरेको छ । त्यसैगरी निजी विद्यालयहरूमा शिक्षाको गुणस्तरलाई “धेरै राम्रा” भनेर मूल्याङ्कन गर्ने उत्तरदाताहरूको अनुपातमा पनि गिरावट आएको छ (सन् २०१८ मा रहेको ३२७% बाट सन् २०२२ मा ११६%) ।

## शिक्षाको गुणस्तरप्रतिको घारणा, बर्ष अनुसार



चित्र ५६.१: Q-EII/b र Q-EII/Aii. त्यस विद्यालयको शिक्षाको गुणस्तरलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?<sup>११</sup> (संख्या = २३४ सरकारी विद्यालयमा जाने बालबालिका र संख्या = २९५ निजी विद्यालयमा जाने बालबालिकाका अभिभावकहरूसँग सोधिएका)

## शिक्षाको गुणस्तरको लागि जिम्मेवार निकायहरू

धेरैजसो अभिभावकहरूले सरकारी र निजी विद्यालयहरूमा (क्रमशः ९६.४% र ७७.०%) शिक्षाको गुणस्तर कायम राख्न स्थानीय सरकारलाई जिम्मेवार सरकारी निकायको रूपमा मानेका छन् । आफ्नो क्षेत्रमा शिक्षाको गुणस्तर कायम राख्ने प्रमुख जिम्मेवार स्थानीय सरकार नै हो भन्ने उत्तरदाताहरूको संख्या क्रमशः बढ्दै गएको देखिन्छ । उत्तरदाताहरूमध्ये थोरैले सरकारी विद्यालयहरूमा शिक्षाको गुणस्तर कायम राख्न अन्य निकायहरू (विद्यालय व्यवस्थापन समिति, शिक्षक वा अभिभावकहरू) लाई जिम्मेवार निकायको रूपमा हेरेका छन् ।

<sup>११</sup> उत्तरदाताहरूलाई सन् २०१७ मा निजी विद्यालय शिक्षाको गुणस्तर मूल्याङ्कन गर्न सोधिएको थिएन ।

### शिक्षाको गुणस्तर कायम गर्ने जिम्मेवार निकाय, बर्ष अनुसार

	सरकारी विद्यालय				निजी विद्यालय <sup>१२</sup>		
	सन् २०१७	सन् २०१८	सन् २०२०	सन् २०२२	सन् २०१८	सन् २०२०	सन् २०२२
स्थानीय सरकार	८७.२%	८७.६%	८७.६%	९६.४%	८३.३%	७७.४%	७७.०%
प्रदेश सरकार	०.५%	४.७%	६.८%		१.७%	४.२%	
संघीय सरकार	४.४%	१.१%	३.२%	१.८%	१.२%	५.५%	१.३%
अन्य		०.९%	०.०%		३.१%	१.२%	१४.८%
थाहा छैन	७.९%	५.८%	२.३%	१.८%	१०.७%	११.७%	७.०%

तालिका ५६२: *Q-EII/c* र *Q-EII/Aiii*, तपाईंको छोरा/छोरी अध्ययन गरिरहेको विद्यालयमा शिक्षाको गुणस्तर राम्रो बनाउने प्रमुख जिम्मेवारी कस्को हो ?  
(संख्या = २३४ सरकारी विद्यालयमा जाने बालबालिका र संख्या = २१५ निजी विद्यालयमा जाने बालबालिकाका अभिभावकहरूसँग सोधिएको)

### विद्यालयको गुणस्तर सुधारका लागि सुझाव

सर्वेक्षणमा सबै उत्तरदाताहरूलाई विद्यालय शिक्षाको गुणस्तर सुधार्न के गर्नुपर्ना भनेर उनीहरूको राय मागिएको थियो । धेरैजसो (५४.४%) उत्तरदाताहरूले शिक्षाको गुणस्तर सुधार्न शिक्षण विधिहरू राम्रो हुनुपर्ने, विद्यालय व्यवस्थापन प्रभावकारी हुनुपर्ने (४८.०%) र कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने (३५.२%) राय व्यक्त गरेका थिए । सन् २०२२ मा, शिक्षण विधि र विद्यालय व्यवस्थापनको गुणस्तर राम्रो हुनुपर्छ भन्ने महसुस गर्ने उत्तरदाताहरूको अनुपात सन् २०२० देखि क्रमशः ४.३% अंक र १०.६% अंकले बढेको छ ।

### विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सुझाव, बर्ष अनुसार

सुझावहरू	बर्ष	बागमती प्रदेश
शिक्षण विधिहरू राम्रो/सुधारिएको हुनुपर्छ	सन् २०२०	५०.१%
	सन् २०२२	५४.४%
विद्यालय व्यवस्थापनको गुणस्तर राम्रो हुनुपर्छ	सन् २०२०	३७.४%
	सन् २०२२	४८.०%
विद्यालयमा कर्मचारी व्यवस्थापन राम्रो हुनुपर्छ	सन् २०२०	३१.३%
	सन् २०२२	३५.२%
पाठ्यक्रम/पाठ्यक्रमको गुणस्तर सुधार गर्नुपर्छ	सन् २०२०	३९.८%
	सन् २०२२	३९.७%
आवश्यक परेका विद्यार्थीले छात्रवृत्ति पाउनुपर्छ	सन् २०२०	२७.५%
	सन् २०२२	२७.५%
किताब, कपी र विद्यालय ड्रेसको मूल्य कम हुनुपर्छ	सन् २०२०	३५.१%
	सन् २०२२	४०.३%
विद्यालय भवनको गुणस्तर राम्रो हुनुपर्छ	सन् २०२०	१४.७%
	सन् २०२२	२५.०%
बच्चाहरूले अंग्रेजीमा सिक्न सक्षम हुनुपर्छ	सन् २०२०	१६.९%
	सन् २०२२	१०.६%
बच्चाहरू जाने विद्यालयहरू नजिकै हुनुपर्छ	सन् २०२०	१०.७%
	सन् २०२२	१८.०%
शिक्षकहरूलाई समावेशी शिक्षामा तालिम दिनुपर्छ र विभिन्न अपाङ्गता भएका बालबालिकाहरूलाई पढाउन सक्षम हुनुपर्छ	सन् २०२२	१३.०%


विभिन्न अपाङ्गता भएका बालबालिकाहरूको पनि विविध आवश्यकतालाई सम्बोधन गर्न पर्याप्त लचिलो हुनुपर्छ	सन् २०२२	१.१%
विभिन्न आवश्यकता भएका बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न शिक्षण सिकाइ विधिहरू पहुँचयोग्य र लचिलो हुनुपर्छ	सन् २०२२	१.६%
अपाङ्गता भएका बालबालिका सहित सबै बालबालिकाको लागि पहुँचयोग्य हुनुपर्छ ।	सन् २०२२	१.१%
थाहा छैन	सन् २०२२	०.९%

तालिका ५६.३: Q-EII/g. तपाईंको क्षेत्रका सामुदायिक/निजी विद्यालयहरूको गुणस्तर सुधार गर्न के गर्नुपर्छ ? (संख्या = १००८)

## ५.७. कोरोना महामारीमा शैक्षिक अवस्था

यस बर्षको सर्वेक्षणमा विद्यालय जाने बालबालिकाहरू भएका घरका उत्तरदाताहरूलाई कोरोना-१९ को महामारीको बेला उनीहरूको बालबालिकाहरू पढ्न जाने विद्यालयले वैकल्पिक कक्षाको व्यवस्था गरे नगरेको बारेमा सोधिएको थियो । महामारीका बेला सरकारी विद्यालयहरू (३०.४%) ले भन्दा तीन गुणाले बढी निजी विद्यालयहरू (८४.७%) ले वैकल्पिक कक्षाहरू सञ्चालन गरेको पाइयो । बागमती प्रदेशका सरकारी र निजी विद्यालयहरूले समग्र राष्ट्रको सरकारी २३%, र निजी ५३.८% को तुलनामा बढी वैकल्पिक कक्षाहरू सञ्चालन गरेको देखिन्छ । महामारीको समयमा बागमती प्रदेशमा शहरी नगरपालिकाका विद्यालयहरूले गाउँपालिकाको विद्यालयहरूको तुलनामा बढी वैकल्पिक कक्षाहरू सञ्चालन गरेको पाइयो । त्यसैगरी, तराईका विद्यालयहरूले हिमाली र पहाडी क्षेत्रको विद्यालयहरूको तुलनामा वैकल्पिक कक्षाहरू कम सञ्चालन गरेको पाइयो ।

### कोरोना महामारीको समयमा वैकल्पिक शिक्षा प्रदान गर्ने विद्यालयहरू



चित्र ५७१: Q-EII/f./A र Q-EII/g./. तपाईंको बच्चा पढ्ने स्कूलले कोरोना महामारीको समयमा कुनै अरु विधिबाट पठनपाठन गराएको थियो ? (जरूरी- अनलाइन कक्षा, शिक्षक घरमै आएर वा समुदायमा आधारित) (संख्या = २३४ सरकारी विद्यालयमा जाने बालबालिका र संख्या = २१५ निजी विद्यालयमा जाने बालबालिकाका अभिवाकहरूमध्ये सोधिएको)


आफ्ना छोराछोरीहरूले विद्यालयबाट वैकल्पिक शिक्षा पाएको उल्लेख गर्न धेरैजसो उत्तरदाताहरूले कोरोना महामारीको समयमा सरकारी र निजी दुबै विद्यालयहरूले कोरोना महामारीको बेला अनलाइन कक्षाहरू सञ्चालन गरेको उल्लेख गरेका छन् । केही सरकारी विद्यालयहरूले भने शिक्षकलाई घरमा पठाएर र समुदायमा आधारित शिक्षाको माध्यमबाट पनि वैकल्पिक शिक्षा उपलब्ध गराएको पाइयो । निजी विद्यालय मा छोराछोरी पढाउने (६०.२%) उत्तरदाताहरूको तुलनामा सरकारी विद्यालयमा छोराछोरी पढाउने धेरै (६४.२%) उत्तरदाताहरूले विद्यालयले उपलब्ध गराएको वैकल्पिक कक्षाको सकारात्मक मूल्याङ्कन गरेको देखिन्छ ।

## ५.८. सार्वजनिक स्वास्थ्य सेवाप्रतिको धारणा

### नजिकको सार्वजनिक स्वास्थ्य चौकी/अस्पताल सम्मको दुरी

बागमती प्रदेशको वार्षिक तथ्याङ्कलाई हेर्दा, आफ्नो घरबाट एक घण्टा भित्र को दुरीमा सार्वजनिक स्वास्थ्य चौकी/अस्पताल रहेको उल्लेख गर्ने उत्तरदाताहरूको संख्या बढ्दै गएको देखिन्छ । सार्वजनिक स्वास्थ्य चौकी/अस्पताल बाट एक घण्टा भित्र को दुरीमा बसोबास गर्ने उत्तरदाताहरूको संख्या सन् २०१७ मा रहेको ६९.०% बाट बढेर सन् २०२२ मा ९१.०% पुगेको छ । त्यस्तै, नजिकैको स्वास्थ्य संस्थामा पुग्न लाग्ने समयमा पनि निकै कमी आएको छ ।

### नजिकको सार्वजनिक स्वास्थ्य चौकी/अस्पताल सम्मको दूरी, बर्ष अनुसार



चित्र ५.८.१: Q-E12a. सबैभन्दा सहज माध्यमको प्रयोग गरी (हिँडेर वा गाडी चढेर वा दुबैको प्रयोग गरी), तपाईंलाई आफ्नो घरबाट नजिकको स्वास्थ्य सेवा केन्द्र (स्वास्थ्य चौकी, अस्पताल) पुग्न किंतु समय लाग्छ ? (संख्या = १००८)


### स्वास्थ्य सेवाको गुणस्तरप्रतिको धारणा

बागमती प्रदेशमा तीन चौथाईभन्दा धेरै (८१.८%) उत्तरदाताहरूले आफ्नो स्थानीय क्षेत्रमा (गाउँपालिका/नगरपालिकामा) रहेका स्वास्थ्य सेवा केन्द्रको सेवाको गुणस्तर “राम्रो” भनेका छन् भने ३७% ले यसलाई “धेरै राम्रो” भन्ने उत्तर दिएका छन् । यसको विपरीत, ९.३% ले आफ्नो स्थानीय क्षेत्रमा रहेका स्वास्थ्य सेवा केन्द्रको सेवाको गुणस्तर “नराम्रो” र १.१% ले “धेरै नराम्रो” भन्ने जवाफ दिएका छन् ।

स्थानीय क्षेत्रमा (गाउँपालिका/नगरपालिकामा) रहेका स्वास्थ्य सेवा केन्द्रको सेवाको गुणस्तरप्रति आशावादी हुने उत्तरदाताहरूको अनुपात क्रमशः बढ्दै गएको छ । उत्तरदाताहरूको यो हिस्सा सन् २०१७ मा ७५% बाट सन् २०२२ मा ८५.५% पुगेको छ भने सन् २०१८ मा यो अत्याधिक बढेर ९१.२% पुगेको थिए<sup>१३</sup> (चित्र ५.८.२) । स्वास्थ्य सेवाको गुणस्तर “धेरै राम्रा” भन्ने उत्तरदाताहरूको अनुपातमा तुलनात्मक रूपमा कमी आएको छ । त्यस्तै, स्वास्थ्य सेवाको गुणस्तर “नराम्रो” भएको विश्वास गर्ने उत्तरदाताको अनुपात सन् २०१८ को तुलनामा कम छ । त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर “नराम्रो” भएको विश्वास गर्ने उत्तरदाताहरूको अनुपात घट्दै गएको छ (सन् २०१७ मा रहेको ९६.५% बाट घटेर सन् २०२२ मा ९०.४%) ।

<sup>१३</sup> उत्तरदाताहरूले भनेको “धेरै राम्रो” र “राम्रो” दुवै पक्षलाई जोडेर यहाँ “राम्रो” मात्र भनिएको छ।

### सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तरप्रतिको घारणा, बर्ष अनुसार




वित्र ५८२: Q-E12b. यहाँको स्थानीय क्षेत्रमा (गाउँपालिका/नगरपालिकामा) रहेका स्वास्थ्य सेवा केन्द्रको सेवा गुणस्तर कस्तो लाग्छ ? (संख्या = १००८)

### स्वास्थ्य सेवाको गुणस्तर कायम राख्ने जिम्मेवार निकाय

स्वास्थ्य सेवाको गुणस्तर कायम राख्ने दायित्व स्थानीय सरकारको हो भन्ने उत्तरदाताहरूको संख्या वर्षपिच्छे बढ्दै गएको पाइन्छ (सन् २०१७ मा ६८.७%, सन् २०२० मा ७६.७% र सन् २०२२ मा ८५.६%)। उत्तरदाताहरूको सानो संख्याले भन्ने स्वास्थ्य सेवाको गुणस्तर कायम राख्ने दायित्व प्रदेश र संघीय सरकारको हो भन्ने जवाफ दिएका छन् (वित्र ५८३)।


### स्वास्थ्य सेवाको गुणस्तर कायम गर्ने जिम्मेवार निकाय, बर्ष अनुसार



वित्र ५८३: Q-E12c. तपाईंलाई यहाँका स्थानीय क्षेत्रमा रहेका स्वास्थ्य सेवा केन्द्रको गुणस्तरको लागि विभिन्न सरकारी निकायमध्ये प्रमुख जिम्मेवारी कसको हो जस्तो लाग्छ ? (संख्या = १००८)

बागमती प्रदेशमा जनस्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक परिवर्तन भएको मान्ने उत्तरदाताहरूको हिस्सा घट्दै गएको छ । सन् २०२२ मा, पाँचमध्ये दुई (२७.४%) उत्तरदाताहरूले सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक परिवर्तन आएको विश्वास गरेका छन् । उत्तरदाताहरूको यो अनुपात सन् २०१७ मा रहेको ३१.३% बाट थोरै अंकले बढेर सन् २०१८ मा ३७.६% पुगेको थियो भने सन् २०२० मा ३७.१% कायम रहेको थियो ।

### सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तरप्रतिको धारणा, बर्ष अनुसार



वित्र ५८४: Q-E12d. विगत एक बर्षमा यहाँका स्थानीय क्षेत्रमा (गाउँपालिका/नगरपालिकामा) रहेका स्वास्थ्य सेवा केन्द्रको गुणस्तरमा कुनै किसिमको परिवर्तन भएको छ जस्तो लाग्छ? (संख्या = १००८)


### ५.८. सडक सम्बन्धी धारणा

#### सडकको गुणस्तर

बागमती प्रदेशमा धेरैजसो उत्तरदाताहरू आफ्नो नगरपालिका/गाउँपालिकाको सडकको गुणस्तरसँग सन्तुष्ट रहेको पाइएको छ । लगभग दुई तिहाई (६५.४%) उत्तरदाताहरूले सडकको गुणस्तर “राम्रो” रहेको बताए तर एक चौथाई (२५.६%) उत्तरदाताहरूले भने सडकको गुणस्तर “नराम्रो” र केही (०.९%) ले “धेरै नराम्रो” भएको बताएका छन् ।

सन् २०१७ देखि सन् २०२२ सम्म हेर्दा, हरेक सर्वेक्षण बर्षमा उत्तरदाताहरूको उच्च हिस्साले सडकको गुणस्तर राम्रो भनी उल्लेख गरेका छन् । यद्यपि, सन् २०२० मा रहेको ७१.८% को तुलनामा उत्तरदाताहरूको यो अंश सन् २०२२ मा भने ६.४% अंकले गिरावट आएको छ । त्यसैगरी, सन् २०२२ मा स्थानीय क्षेत्रमा सडकको गुणस्तर “नराम्रो” भन्ने उत्तरदाताहरूको अनुपातमा सन् २०२० मा रहेको १६.६% मा ९% अंकले वृद्धि भई २५.६% पुगेको देखिन्छ ।

### सडकको गुणस्तरप्रतिको दृष्टिकोण, बर्ष अनुसार



चित्र ५१.१: Q-E13a. तपाईं आफ्नो नगरपालिका/गाउँपालिकामा सडकको गुणस्तर कसरी मूल्याङ्कन गर्नुहुन्छ ? (संख्या = १००८)

अधिकांश (९५.७%) उत्तरदाताहरूले स्थानीय सरकार नै सडकको निर्माण र सर्वत सम्भारको लागि प्रमुख जिम्मेवार निकाय भएको उल्लेख गरेका छन्। यसो भन्ने उत्तरदाताहरूको अनुपात प्रत्येक सर्वेक्षणमा निकै र लगभग उस्तै रहेको छ। सन् २०१८ मा ९५.७% र सन् २०२० मा ९१.६% उत्तरदाताहरूले पनि यस्तै प्रतिक्रिया व्यक्त गरेका थिए।

### सडक मर्मत सम्भारको लागि जिम्मेवार निकाय, बर्ष अनुसार




चित्र ५१.२: Q-E13b. तपाईंको स्थानीय क्षेत्रमा सडक निर्माण र सर्वत सम्भारको लागि मुख्यस्वमा कुन सरकारको प्रमुख जिम्मेवारी हो जस्तो लाग्छ ? (संख्या = १००८)

### सडक सेवाको गुणस्तरमा सकारात्मक र नकारात्मक परिवर्तनहरू

सडकको गुणस्तरमा सकारात्मक परिवर्तन भएको धारणा व्यक्त गर्ने उत्तरदाताहरूको संख्या सन् २०२० मा रहेको ६२.६% मा उल्लेखनिय गिरावटआई सन् २०२२ मा ३३.६% कायम भएको छ । त्यसैगरी, सडकको गुणस्तरमा नकारात्मक परिवर्तन भएको उल्लेख गर्ने उत्तरदाताहरूको अंश क्रमशः घट्दै गएको छ । सन् २०१७ र सन् २०१८ मा सडकको गुणस्तरमा नकारात्मक परिवर्तन भएको उल्लेख गर्ने उत्तरदाताहरूको अनुपात क्रमशः ३८.४% र ३३.७% रहेको मा सन् २०२२ मा उक्त अनुपातमा गिरावटआई ९.१% मा भरेको छ । साथसाथै सन् २०२२ मा ५६.७% उत्तरदाताहरूले विगत एक बर्षमा सडकको गुणस्तरमा कुनै परिवर्तन नभएको उल्लेख गरेका छन् ।

### गाउँपालिका/नगरपालिकामा सडकको गुणस्तरमा भएको परिवर्तन, बर्ष अनुसार



चित्र ५९३: Q-E13c. विगत एक बर्षमा यहाँका स्थानीय क्षेत्रमा (गाउँपालिका/नगरपालिकामा) रहेका बाटो-घाटोको गुणस्तरमा कुनै किसिमको परिवर्तन भएको जस्तो लाग्छ ? (संख्या = ९०८)

### सडकको गुणस्तरमा सकारात्मक परिवर्तनका कारणहरू

सडकको गुणस्तरमा सकारात्मक परिवर्तन भएको उल्लेख गर्न (३३.६%) उत्तरदाताहरूलाई त्यस्तो लाग्नुको कारणहरू पनि सोधिएको थियो । यस प्रश्नमा उनीहरूलाई एकबन्दा बढी कारणहरू उल्लेख गर्न सक्ने बताइएको थियो । बागमती प्रदेशका ४०.९% उत्तरदाताहरूले नयाँ सडक निर्माण हुनुलाई नै सडकको गुणस्तरमा सकारात्मक परिवर्तन आउनुको प्रमुख कारणको स्पमा मानेका छन्, त्यसैगरी सडकहरू फराकिलो बनाइनु (३५.१%), सरकारले क्षतिग्रस्त सडकको मर्मत सम्भारका लागि तत्काल कदम चाल्नु (२८.४%) र अवस्थित सडकहरूको अवस्था राम्रोसँग स्तरोन्नति गरिनु (२८.२%) लाई सडकको गुणस्तरमा सकारात्मक परिवर्तन आउनुको प्रमुख कारकको रूपमा लिएका छन् । साथै सडकहरू कालोपत्र हुनु (२५.६%) र सडक परियोजनाहरूको योजना र छलफलमा सबै स्थानीय जनतालाई समावेश गर्नु (१५.४%) लाई पनि अन्य प्रमुख कारकको रूपमा लिएका छन् ।


### सडकको गुणस्तरमा नकारात्मक परिवर्तनका कारणहरू

बाटो-घाटोको गुणस्तरमा नकारात्मक परिवर्तन भएको उल्लेख गर्न (९.१%) उत्तरदाताहरूलाई त्यस्तो लाग्नुको कारणहरू सोधिएको थियो । अधिकांश (८३.६%) उत्तरदाताहरूले विद्यमान सडकको अवस्था बिग्रिएको, सरकारले क्षतिग्रस्त सडकको मर्मत सम्भार गर्नमा ढिलाइ गरेको (६०.६%), बाढी/पहिरो (२८.३%) ले सडक बिग्रनु र निर्माण गर्नुपर्ने सडकहरू बन्न नसक्नु (२५.१%) लाई सडकको गुणस्तरमा नकारात्मक परिवर्तनको प्रमुख कारणको स्पमा उल्लेख गरेका छन् । साथै अन्य कारणहरूमा स्तरोन्नति गर्नुपर्ने सडक को छनौट गर्दा सरकार द्वारा भेदभाव गरिनु (१३.७%) र सडक आयोजनाको योजना र छलफलमा जनतालाई समावेश नगरिनु (८.४%) रहेका छन् ।

### सडक सेवाको गुणस्तर सुधार्न सुभाव

अधिकांश (६६.८%) उत्तरदाताहरूले सडक सेवाको गुणस्तर सुधार्न क्षतिग्रस्त सडकहरूको तत्काल मर्मत गरिनुपर्ने विश्वास गर्छन्। आधाजसो (५०.९%) उत्तरदाताहरूले आफ्नो स्थानीय क्षेत्रमा सडकको गुणस्तर सुधार्न सडकहरू कालो-पत्रे गरिनुपर्ने र विद्यमान सडकहरूको उचित स्तरोन्नति (३७.६%) गरिनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन्। अन्य सामान्य रूपमा उद्धृत सुभावहरू सडक परियोजनाहरू तथा योजना र छलफलमा स्थानीय जनताको समावेशीकरण (३६.८%) हुनुपर्ने र अवस्थित सडकहरूको उचित डिजाइन हुनुपर्ने (३०.९%) रहेका छन्।

### सडक सेवाको गुणस्तर सुधारका सुभाव बर्ष अनुसार



वित्र ५१४: Q-E/3j. स्थानीय क्षेत्रमा (गाउँपालिका/नगरपालिकामा) रहेका सडक सेवाको गुणस्तर सुधार गर्ने को गर्नुपर्छ? (संख्या = १००८)

### प्र०.१० कर

विद्यमान करको बारेमा बागमती प्रदेशका जनताको धारणा बुझन सर्वेक्षणमा उत्तरदाताहरूलाई विगत एक बर्षमा के करस्ता किसिमका करहरू तिर्नुभयो भनेर सोधिएको थियो। साथै, करको दरहरू प्रतिको राय थाहा पाउन करसंग सम्बन्धित विभिन्न प्रकारका भनाई चल्ने पनि पढेर सोधिएको थियो। विगत एक बर्षमा बागमती प्रदेशका ५०% भन्दा बढी उत्तरदाताहरूले एक वा सोभन्दा बढी प्रकारको कर तिरेको उल्लेख गरेका छन्। विगत एक बर्षमा बागमती प्रदेशका सबैभन्दा बढी (६८.०%) उत्तरदाताहरूले जग्गा सम्बन्धि कर तिरेको उल्लेख गरेका छन्। त्यसैगरी, सवारी साधन कर (६५.७%), सम्पत्ति कर (६५.३%), मनोरञ्जन कर (५०.६%) र व्यापार कर (५८.७%) तिरेका छन्। गत बर्षभित्र अन्य कम सामान्य रूपमा तिर्ने करहरू घर बहाल कर (२८.७%), जग्गा दर्ता कर (१५.७%), व्यक्तिगत आयकर (२४.२%) र पारिश्रमिक कर (३.६%) रहेका छन्।

सन् २०१८ देखिको सर्वेक्षणको तथ्याङ्कलाई तुलना गरेर हेर्दा, हरेक बर्ष कुनै न कुनै कर तिर्ने उत्तरदाताहरूको संख्यामा वृद्धि भएको देखिन्छ। उदाहरणका लागि, सन् २०१८ मा ०६% उत्तरदाताहरूले सम्पत्ति कर तिरेको उल्लेख गरेकोमा, सन् २०२० मा बढेर ६४.३% उत्तरदाताहरूले सम्पत्ति कर तिरेको उल्लेख गरेका थिए भने सन् २०२२ मा उक्त हिस्सामा मा थोरै ले बृद्धी भई ६५.३% ले सम्पत्ति कर तिरेको बताए। त्यसैगरी, सन् २०१८ को तुलनामा सन् २०२२ मा, उत्तरदाताहरूको ठूलो हिस्साले सवारी साधन कर, जग्गा कर, घर भाडा कर, र व्यक्तिगत आयकर तिरेको जानकारी दिएका छन्। सन् २०२० र सन् २०२२ को तुलना गर्दा विभिन्न करहरू तिरेको छु भन्ने उत्तरदाताहरूमा घरभाडा कर, व्यक्तिगत आयकर,

व्यापार कर, सवारी साधन कर जग्गा दर्ता कर, व्यवसाय कर, मनोरञ्जन कर तिर्ने प्रवृत्ति घटेको छ (तालिका ५.१०.१)। अधिकांश उत्तरदाताहरूले हालको करको स्तरमा आएको परिवर्तनबारे अनभिज्ञ रहेको जानकारी दिएता पनि संस्थागत आयकर, सम्पत्ति, सवारी साधन र जग्गा कर तिरेको जानकारी दिने ढूलो हिस्साले गत बर्षको तुलनामा हालको करको स्तर बढी रहेको बताए ।

### हालको कर प्रतिको दृष्टिकोण<sup>१४</sup>, बर्ष अनुसार

करको प्रकार	के तपाईंले वा तपाईंको परिवारले पछिल्लो एक बर्षभित्र निम्न प्रकारका करहरू तिर्नु भएको छ?			यदि हो भने, के तपाईंलाई करको वर्तमान स्तर उपयुक्त छ जस्तो लाग्छ?				
	सन् २०१८	सन् २०२०	सन् २०२२	संख्या	गत बर्ष भन्दा बढी	गत बर्ष भन्दा कम	गत बर्ष जस्तै	थाहा छैन
सम्पत्ति कर	०.६%	६४.३%	६५.३%	६३९	६२७%	०.३%	२०.९%	१६.२%
घर भाडा कर	४.१%	४७.०%	२८.७%	१६४	४८.४%	१.०%	२३.०%	२७.६%
व्यक्तिगत आयकर	७.५%	३०.०%	२४.२%	१६६	३७४%	०.०%	३०.५%	३२.१%
व्यापार कर	५९.१%	५२.३%	३७.०%	१९२	५८.७%	४.४%	१९.२%	१७.७%
सवारी साधन कर	१.०%	७९.३%	६५.७%	४४३	६५.७%	०.०%	१.१%	२५.२%
जग्गा दर्ता कर	२.२%	१८.४%	१५.७%	१५	५८.८%	०.८%	१३.६%	२६.८%
मनोरञ्जन कर	०.०%	८५.१%	५०.६%	३७३	५२.४%	२.०%	२८.८%	१६.८%
जग्गा कर	०.०%	६३.५%	६८.०%	६७	६२.२%	०.०%	१९.७%	१८.१%
विज्ञापन कर	०.६%	८.३%	०.७%	३	२७.३%	०.०%	७२.१%	०.०%
कृषि आयकर	९.५%	९.९%	४.४%	२४	५०.३%	०.०%	४०.८%	८.९%
संस्थागत आयकर	१५.४%	१४.४%	२.१%	७	७९.९%	०.०%	०.०%	२०.१%
परिश्रमिक कर	०.६%	३५.१%	३.६%	२०	४३.७%	०.०%	३९.३%	१७.०%

तालिका ५.१०.१: *Q-E15Ai-Mi* के तपाईंले वा तपाईंको परिवारले पछिल्लो एक बर्षा निम्न प्रकारका कर/सेवा शुल्क/शुल्कहरू तिर्नुभएको छ ?  
*E15A-M /Q-E15Ai-Mi* मा यदि छ भने जवाफ आएपो के तपाईंलाई कर/सेवा शुल्क/शुल्कको हालको स्तर उपयुक्त छ जस्तो लाग्छ?  
(कर नतिरेको, लागू नहुने र भन्न चाहान्न भन्ने उत्तर समावेश गरिएको छैन)

विगतका एक बर्षमा कुनै न कुनै कर तिर्न बागमती प्रदेशका उत्तरदाताहरू मध्ये अधिकांश उत्तरदाताहरू (९०.५%) ले कर/सेवा शुल्क/शुल्क तिर्न प्रक्रिया सहज भएको बताए । एक सानो अल्पसंख्यक (९.५%) ले भने कर तिर्न असुविधा महसुस गरेको ब्यक्त गरे । सन् २०२० मा रहेको (१४.९%) को तुलनामा सन् २०२२ मा कम (९०.५%) उत्तरदाताहरूले कर वा सेवा शुल्क वा शुल्क तिर्न सजिलो भएको बताएका छन् ।

### कर तिर्न सहजता

कर/सेवा शुल्क तिर्न गाह्वो भएको उल्लेख गर्ने ९.५% उत्तरदाताहरूलाई कर वा सेवा शुल्क/शुल्क तिर्न प्रक्रियालाई सहज बनाउन के गर्न सकिन्छ भनी सोधिएको थियो । उनीहरूले कर भुक्तानीलाई अझ सहज बनाउन मुख्य दुईवटा सुभाव दिएका छन् । तीन चौथाई (७६.९%) उत्तरदाताहरूले सबै प्रकारका कर वा शुल्कहरू इन्टरनेटबाट तिर्न सुविधाको व्यवस्था ढुनुपर्ने र एक तिहाई (३३.५%) उत्तरदाताहरूले सबै प्रकारका करहरू वडा कार्यालयमा नै तिर्न व्यवस्था गराईएमा आमजनताहरूलाई कर वा सेवा शुल्क/शुल्क तिर्न प्रक्रिया सहज हुने विश्वास गरेका छन् ।

### करसम्बन्धी दृष्टिकोण

बागमती प्रदेशका धेरैजसो उत्तरदाताहरूले करको बारेमा स्पष्ट बुझाई नभएको र उनीहरूले सरकारले कसरी कर सङ्कलन र खर्च गर्छ भन्नेबारे स्पस्ट जानकारी पाए हुन्थ्यो भन्ने जिज्ञासा राखेका छन् । सर्वेक्षणले करको बारेमा औसत नेपालीको

१४ सर्वेक्षणको ऋममा प्रश्नहरूसबै उत्तरदाताहरूलाई सोधिएको थियो कि, उनीहरूले पछिल्लो एक बर्षमा कर तिरेका थिए वा छैनन्। प्रश्नको सम्बावित छनोटहरू थिए: गत बर्षभन्दा बढी, गत बर्षभन्दा कम, स्थानीय कर तिरेको छैन, लागू छैन, अस्वीकार गरिएको छ र थाहा छैन। प्रश्नको विश्लेषण गर्दा -हो भनेकाहरूको मात्र प्रतिक्रिया विश्लेषणमा समावेश गरिएको थियो।

बुफाइलाई जान्न उत्तरदाताहरूलाई चारवटा करसम्बन्धी कथनहरू पढेर सोधिएको थियो, जसमा उनीहरूले “पूर्ण सहमत”, “सहमत”, “असहमत” वा “पूर्ण असहमत” भनेर जवाफ दिन सक्ये ।

धेरैजसो उत्तरदाताहरूले सोधिएको करप्रतिको भनाइमा आफुले अभ बढी जान्न खोजेको कुरामा सहमति (“सहमत” र “पूर्ण सहमत” जोड्दा) भएको उल्लेख गरेका छन् । बागमती प्रदेशका अधिकांश (९७.३%) उत्तरदाताहरूले सरकारका विभिन्न तहहरूले जनताबाट कसरी कर सङ्कलन गर्छ भन्ने बारेमा, ९७.४% उत्तरदाताहरूले सरकारले संकलित करहरू कसरी खर्च गर्छ र ९७.८% उत्तरदाताहरूले कर भुक्तानीको बदलामा नागरिकहरूले के फाइदाहरू पाउँछन् भन्ने बारेमा अभ स्पष्ट जानकारी पाएको भए हुन्थ्यो भन्ने कुरामा सहमति व्यक्त गरेका छन् । विगतका सर्वेक्षण प्रतिक्रियाहरू जरसै यस बर्ष पनि करीब एक तिहाई (३७.३%) उत्तरदाताहरूले सरकारले जनताले तिरको करको सही स्पष्टमा प्रयोग गरेको छ भन्ने विश्वास गरेको देखिन्छ ।

### करमा विचार, बर्ष अनुसार

	बर्ष	एकदम सहमत	सहमत	असहमत	एकदम असहमत	थाहा छैन
संघीय, प्रादेशिक र स्थानीय	सन् २०१८	५७.६%	३६.५%	२.९%	१.९%	१.१%
सरकारका लागि तिर्नु	सन् २०२०	७७.९%	२०.२%	०.५%	०.३%	१.१%
पर्ने करहरूको स्पष्ट जानकारी वा बुफाइ भएको म चाहन्छु ।	सन् २०२२	६५.०%	३२.३%	१.६%	०.५%	०.६%
सरकारले कर कसरी खर्च गर्छ भन्ने बारे थप जानकारी पाउन चाहन्छु ।	सन् २०१८	५८.९%	३८.१%	०.८%	१.१%	१.१%
	सन् २०२०	८१.५%	१७.३%	०.१%	०.०%	१.१%
	सन् २०२२	६७.४%	३०.०%	१.७%	०.३%	०.६%
एक नागरिकको हैसियतमा मैले कर तिरेको बदलामा हामीले के के फाइदा पाउँछौं भन्ने स्पष्ट जानकारी जान्न चाहन्छु ।	सन् २०१८	०.०%	०.०%	०.०%	०.०%	०.०%
	सन् २०२०	८२.३%	१६.६%	०.०%	०.०%	१.१%
	सन् २०२२	६६.०%	३१.८%	१.४%	०.३%	०.६%
मैले तिरेको करको सही सदुपयोग भएको विश्वास गर्छु ।	सन् २०१८	२०.३%	२३.४%	३१.२%	२०.४%	४६%
	सन् २०२०	१३.४%	२८.७%	२७.४%	२७.०%	३.५%
	सन् २०२२	१५.०%	२२.३%	२६.२%	२४.१%	१२.४%

तालिका ५१०२: Q-E164i-iv: तपाईं यी कथनहरूसँग कति हदसम्म पूर्ण सहमत/सहमत/असहमत/पूर्ण असहमत हुनुहन्छ ? (संख्या = १००८)


### कर तिर्दा अतिरिक्त नगद वा उपहार भुक्तानीको अनुभव

विगतका एक बर्षमा कुनै न कुनै कर तिर्ने बागमती प्रदेशका सयमध्ये करीब दुई जना (२.२%) उत्तरदाताहरूले कर तिर्ने क्रममा सरकारले तोकेको बाहेक केही अतिरिक्त नगद वा केही प्रकारको उपहार दिनुपरेको उल्लेख गरेका छन् । यी २.२% उत्तरदाताहरू जसले कर तिर्दा अतिरिक्त नगद वा कुनै प्रकारको उपहार दिएको उल्लेख गरेका थिए, तीमध्ये ९५.७% ले तेस्रो पक्ष/दलाललाई, १३.७% ले निर्वाचित प्रतिनिधिहरू, संघीय सरकारका कर्मचारी (११.३%), स्थानीय सरकारका कर्मचारीहरू (११.२%) र प्रदेश सरकारका कर्मचारीहरू (७.०%) लाई अतिरिक्त नगद वा कुनै प्रकारको उपहार दिएको उल्लेख गरेका छन् ।

### राम्रो सेवाको लागि थप स्थानीय कर तिर्न इच्छुकता

बागमती प्रदेशमा बसोबास गर्ने कम उत्तरदाताहरूले मात्र सेवाको गुणस्तर सुधार भएमा थप स्थानीय कर तिर्न इच्छुक रहेको बताएका छन् । सर्वेक्षण बर्ष अनुसार हैर्दा, सेवाको गुणस्तरमा सुधार भएमा स्थानीय कर बढी तिर्न इच्छुक भएको बताउने उत्तरदाताहरूको संख्या क्रमशः घटेको देखिन्छ । सन् २०२२ मा उत्तरदाताहरूको सबैभन्दा कम हिस्सा (४७.७%) ले राम्रो सेवाहरूको बदलामा थप कर/शुल्क तिर्ने बताएका छन् । त्यसेगरी, सेवाको गुणस्तर सुधार भएपनि थप कर तिर्न नचाहने उत्तरदाताहरूको हिस्सा भने हरेक बर्ष बढ्दै गएको छ । सन् २०१७ मा रहेको १९.५% बाट बृद्धी भई सन् २०१८ मा २८.२% र सन् २०२२ मा थप बृद्धी भई ५०.४% गएको छ । सन् २०२० मा थप कर तिर्न नचाहने उत्तरदाताहरूको हिस्सा सबैभन्दा न्युन (१०.८%) रहेको थियो ।

### राम्रो सेवाको लागि थप स्थानीय कर तिर्न इच्छुकता, वर्ष अनुसार



चित्र ५.१०.४: Q-E16. यदि स्थानीय निकायले प्रदान गर्न सेवा सुविधा (जस्तै: बाटो-घाटो, स्वास्थ्य, शिक्षा) को युणस्तर बढेमा के तपाईं अहिलेको भन्दा बढी स्थानीय कर वा सेवा शुल्क तिर्न इच्छुक हुनुहुन्छ ? (संख्या = १००८) ("भन्न चाहान्न" भन्ने उत्तर समावेश गरिएको छैन)

### ५.११ भ्रष्टाचार

#### उपलब्ध सेवाहरूमा भएको भ्रष्टाचार

बागमती प्रदेशका उत्तरदाताहरूलाई विभिन्न नौ कसिमका सेवाहरू लिँदा जस्तै: जग्गा/मालपोत सम्बन्धित काम गर्दा, विभिन्न सरकारी कागजात निकाल्दा, प्रहरीबाट सेवा लिँदा, अदालतबाट सेवा लिँदा, रोजगारी खोजदा, स्वास्थ्य सेवा लिँदा, विद्यालय वा विश्वविद्यालयमा भर्ना गर्दा, यातायात सम्बन्धी सेवाहरू लिँदा र बैंकिङ सम्बन्धित सेवाहरू लिँदा गएको एक बर्षमा कुनै प्रकारको पैसा, उपहार वा घुस दिनुपरेको थिए कि थिएन भनेर सोधिएको थिए।

सन् २०२२ मा, बागमती प्रदेशका उत्तरदाताहरूको सानो अंश (०.३% देखि २.०% बीच) ले तालिका ५.११.१ मा उल्लिखित नौ विभिन्न सेवाहरू प्राप्त गर्न घुस तिर्नुपरेको बताएका छन्। जबकि, नौमध्ये तीन परिस्थितिमा बहुमत उत्तरदाताहरूले उनीहरूलाई 'यस्तो प्रकारको सेवा आवश्यक नभएको' भनेर उल्लेख गरेका छन्। उत्तरदाताहरूको सबैभन्दा बढी हिस्साले विगत एक वर्षमा उनीहरूलाई अदालतबाट सेवा (९६.९%), प्रहरी सेवा (९३.९%), र रोजगारीको खोजी (९०.६%) जस्ता सेवाहरू आवश्यक नभएको बताए।

कुल उत्तरदाताहरूको ०.३% देखि २.०% ले त्यस्ता माथि उल्लिखेत सेवा प्राप्त गर्न घुस तिर्नुपरेको उल्लेख गरेका छन्। २% ले सवारी साधन सम्बन्धी सेवाहरू (लाइसेन्स प्राप्त/नविकरण/ब्लुबुक, नाम स्थानान्तरण, इत्यादि) लिनको लागि र लगभग १.५% ले जग्गा सम्बन्धी सेवाहरू लिँदा (जमिन खरिद, बिक्री, हस्तान्तरण, वा जग्गा कर तिर्ने, प्लटिङ, आदि) घुस दिएको बताए। सन् २०२० को तुलनामा सन् २०२२ मा सेवाहरू प्राप्त गर्न आफूले घुस तिर्नुपरेको स्वीकार गर्ने उत्तरदाताहरूको अंशमा केही कमी देख्न सकिन्छ।

### सेवाको लागि धुस दिनुपरेको, बर्ष अनुसार

	जग्गा/ मालपोत सम्बन्धित काम गर्दा	सरकारी कागजात निकाल्दा	प्रहरीबाट सेवा लिंदा	न्यायलय, अदालत बाट सेवा लिंदा	जागिर खोज्दा	सरकारी स्वास्थ्य सेवा लिंदा	बिधालय वा विश्वविधालयमा भर्ना गर्दा	यातायात सम्बन्धि	बँक सम्बन्धि
सन् २०१७	१११.९%	४.३%	१.८%	२.०%	१.३%	०.५%	०.८%	-	-
सन् २०१८	८.७%	२.३%	०.२%	०.२%	४.०%	०.३%	०.३%	-	-
सन् २०२०	२.२%	२.५%		२.८%	१.३%	०.२%	०.१%	३.२%	०.४%
सन् २०२२	१.५%	०.६%	०.३%	०.३%	०.८%	०.५%	०.१%	२.०%	०.७%

तालिका ५१११: Q-E/17a-g. तपाईंले विगत एक बर्ष मित्रमा उल्लेखित कुनै पनि सेवा सुविधा लिंदा कुनै कर्मचारीलाई सरकारले तोकेको भन्दा बढी पैसा वा उपहार वा कुनै सहयोग गर्नुपरेको थियो ? (संख्या = १००) (थाहा छैन, र भन्न चाहन्न' भन्ने उत्तरलाई समावेश गरिएको छैन)


### ५.१२ स्थानीय शासन प्रक्रियामा जनसहभागीता

#### स्थानीय शासन प्रक्रियाप्रतिको जनचेतना र सहभागीता

बागमती प्रदेशका पाँचमध्ये चार (४३.७%) उत्तरदाताहरू चालु आर्थिक बर्षका लागि आफ्नो स्थानीय सरकारहरूले कार्यान्वयन गर्न बनाएका कुनै पनि विकास आयोजना वा बजेटबारे अनभिज्ञ रहेको देखियो । अधिकांश उत्तरदाताहरूले स्थानीय सरकारले कार्यान्वयनका लागि योजना बनाएका कुनै पनि विकास आयोजना वा बजेटबारे अनभिज्ञ रहेका बताइरहदा करीब पाँचमध्ये एक (१६.३%) उत्तरदाताले उनीहरूसँग चालु आर्थिक बर्षका लागि आफ्ना स्थानीय नगरपालिका/गाउँपालिकाले कार्यान्वयन गर्न बनाएको विकास आयोजना वा बजेटबारे जानकारी भएको बताएका छन् ।

सर्वेक्षणका बर्षहरूमा, सन् २०१८ देखि सन् २०२२ सम्म स्थानीय सरकारले बनाएका स्थानीय विकास परियोजनाहरूबाटे सचेत रहेको उल्लेख गरेका उत्तरदाताहरूको अंशमा कुनै उल्लेखनीय परिवर्तन देखिएदैन (अर्थात् सन् २०१८ मा १५.८%, सन् २०२० मा २२.०% र २०२२ मा १६.३%) ।

### स्थानीय सरकारको विकास परियोजनाहरूबाटे जानकारी, बर्ष अनुसार




चित्र ५.१२.१: Q-E/18. के तपाईंलाई यस आर्थिक वर्षमा स्थानीय सरकारले कार्यान्वयन गरेको कुनै विकास परियोजना वा बजेट कार्यान्वयनको लागि बनाईएको योजनाको बारेमा जानकारी छ ? (संख्या = १००)

### स्थानीय सरकारले प्रदान गर्ने सेवाहरूको प्राथमिकता

आफ्नो स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरू मध्ये कस्ता सेवाहरूलाई प्राथमिकतामा राख्दा राम्रो हुन्छ भनी उत्तरदाताहरूलाई प्रश्न गरिएको थिए। बागमती प्रदेशका एक तिहाई (३३.४%) उत्तरदाताहरूले सडक र अन्य भौतिक पूर्वाधार सम्बन्धी सेवालाई स्थानीय सरकारको उच्च प्राथमिकताको रूपमा राख्नुपर्ने राय व्यक्त गरेका छन्। त्यसपछि खानेपानी सम्बन्धी सेवाहरू (१८.८%), शिक्षा सम्बन्धी सेवाहरू (१५.८%), रोजगारी सम्बन्धी सेवाहरू (१२.२%), स्वास्थ्य सम्बन्धी सेवाहरू (८%) र फोहोर व्यवस्थापन सम्बन्धी सेवाहरू (४.३%) लाई उच्च प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गरेका छन्।

सर्वेक्षणका बर्षहरूमा सडक सम्बन्धी सेवाहरूलाई प्राथमिकतामा रहेको देख्न चाहने उत्तरदाताहरूको हिस्सा सन् २०१८ मा रहेको ४३.५% बाट घटेर सन् २०२० मा २६.४% रहेको र सन् २०२२ मा उक्त हिस्समा पुनः बढ्दी भई ३३.४% मा पुगेको छ। यसको विपरीत, खानेपानी र रोजगारसम्बन्धी सेवाहरू उल्लेख गर्ने उत्तरदाताहरूको अनुपातमा भने केहि वृद्धि भएको छ। यसैबीच, शिक्षा सम्बन्धी सेवाहरूलाई प्राथमिकतामा राख्नुपर्ने राय व्यक्त गर्ने उत्तरदाताहरूको अनुपात सन् २०२० मा रहेको १२% बाट बढेर सन् २०२२ मा १५.८% पुगेको छ।

### स्थानीय सरकारका सेवाहरूमा प्राथमिकतामा, बर्ष अनुसार




वित्र ५१२२: Q-E19. तपाईंको विचारमा स्थानीय सरकारले कुन चाहिँ सेवालाई पहिले प्राथमिकतामा राख्नुपर्छ जस्तो लाग्छ? (संख्या = १००८)

### सार्वजनिक सुनुवाई प्रक्रिया प्रतिको जनचेतना र सहभागीता

बागमती प्रदेशका करीब पाँचमध्ये एक (१६.९%) उत्तरदाताले गत बर्ष आफ्नो वडा वा नगरपालिकामा कम्तीमा एउटा सार्वजनिक सुनुवाई भएको कुरा बताएका छन्। विगत बर्षमा उनीहरूको वार्ड वा पालिकामा कम्तीमा एउटा सार्वजनिक सुनुवाई भएको उल्लेख गर्ने उत्तरदाताहरूको अंश सन् २०२० मा १६.७% र सन् २०२२ मा १६.९% उस्तै रह्यो।

### नगरपालिका/गाउँपालिका/वडामा सार्वजनिक सुनुवाइको संयोजना, बर्ष अनुसार



वित्र ५.१२.३: Q-E20. पछिल्लो एक वर्षमा तपाईंको वडा/गाउँपालिका/नगरपालिकामा सार्वजनिक सुनुवाई भएको छ ? (संख्या = १००८)

विगतका सर्वेक्षणहरूमा, आफ्नो गाउँ/नगरपालिकामा सार्वजनिक सुनुवाई भएको बताउने उत्तरदाताहरूलाई विगत एक वर्षमा भएको कुनै पनि सार्वजनिक सुनुवाईमा उनीहरूको सहभागीताबारे सोधिएको थियो । बागमती प्रदेशका आधाभन्दा बढी (५५.७%) उत्तरदाताहरूले गत वर्षका केही सार्वजनिक सुनुवाईहरूमा भाग लिएको उल्लेख गरेका छन् । केवल एक सानो अल्पसंख्यक (३.५%) उत्तरदाताहरूले यी धेरैजसो सार्वजनिक सुनुवाईहरूमा सहभागी भएको बताए । जबकि, उत्तरदाताहरूको पाँचमध्ये दुई भाग (४०.८%) ले उनीहरूले कुनै पनि सार्वजनिक सुनुवाईमा भाग नलिएको बताएका छन् ।

आफ्नो स्थानीय गाउँ/नगरपालिकाले गरेको सार्वजनिक सुनुवाईमा जनसहभागीता बृद्धी भएको छ । सार्वजनिक सुनुवाईमा जनसहभागीता सन् २०१८ मा रहेको ८६% बाट बृद्धी भई सन् २०२० मा ५४.६% पुगेकोमा सन् २०२२ मा लगातार बढ्दै गई ५९.२% पुगेको छ । अर्कोतर्फ, सार्वजनिक सुनुवाईमा कहिले पनि भाग नलिने उत्तरदाताहरूको संख्या भने घट्दै गएको छ ।

#### सार्वजनिक लेखा परीक्षण प्रक्रिया प्रतिको जनचेतना र सहभागीता

बागमती प्रदेशका उत्तरदाताहरूलाई विगत एक वर्षमा आफ्नो गाउँपालिका/नगरपालिका/वडामा सार्वजनिक लेखापरीक्षण भए नभएको र सरकारी विकास कार्यक्रमको सार्वजनिक लेखापरीक्षणमा उनीहरूको सहभागीताबारे प्रश्न सोधिएको थियो । जवाफमा, १२.१% उत्तरदाताहरूले विगत एक वर्षमा उनीहरूको गाउँपालिका/नगरपालिका/वडामा सार्वजनिक लेखापरीक्षण भएको बताएका छन् । विगत वर्षमा आफ्नो वार्ड वा नगरपालिकामा सार्वजनिक लेखापरीक्षण भएको उल्लेख गर्ने उत्तरदाताहरूको अंश सन् २०१८ मा ६.२% र सन् २०२० मा ७.८% रहेकोमा सन् २०२२ मा केहि बृद्धी भएको छ । सन् २०१८ को सर्वेक्षणमा सहभागी अधिकांश उत्तरदाताहरूले विगत एक वर्षमा आफ्नो गाउँपालिका/वडामा सार्वजनिक लेखापरीक्षण नभएको बताएका थिए भने सन् २०२० र सन् २०२२ मा उत्तरदाताहरूको दुलो हिस्साले उनीहरूलाई यसबारे थाहा नभएको उल्लेख गरेका छन् ।


सन् २०२२ को सर्वेक्षणमा सहभागी आधाभन्दा बढी (५१.८%) उत्तरदाताहरूले सरकारी विकास कार्यक्रमहरूको सार्वजनिक लेखापरीक्षणमा कहिलै सहभागी नभएको बताएका छन् । जबकि, उत्तरदाताहरूको बृद्धमध्ये दुई भाग भन्दा बढी (४४.५%) ले उनीहरूले केही सार्वजनिक लेखापरीक्षणहरूमा भाग लिएको बताए भने ३.७% उत्तरदाताहरूले अधिकांश सार्वजनिक लेखापरीक्षणहरूमा भाग लिएको बताए । केही सार्वजनिक लेखापरीक्षणहरूमा आफूले भाग लिएको बताउने उत्तरदाताहरूको अनुपातमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०१८ मा रहेको ३.५% बाट क्रमशः बढ्दै सन् २०२० मा ३५% पुगेकोमा सन् २०२२ मा भने ९.५% अंकले वृद्धि भई ४४.५% पुगेको छ । अर्कोतर्फ, सार्वजनिक लेखा परीक्षणमा कहिले पनि सहभागी नभएको उल्लेख गर्ने उत्तरदाताहरूको संख्यामा गिरावट आएको छ (सन् २०१८ मा रहेको ९६.३% बाट सन् २०२० मा ५२.९% र सन् २०२२ मा ५१.८%) ।

### स्थानीय विकास योजनाहरूको तयारी/कार्यान्वयन प्रक्रियामा सहभागीता

बागमती प्रदेशका उत्तरदाताहरूलाई स्थानीय विकास योजना तर्जुमा र कार्यान्वयनमा जनताको सहभागीताबारे जानकारी लिन प्रश्नहरू सोधिएको थियो । बागमती प्रदेशमा स्थानीय विकास योजना प्रक्रियामा वा त्यस्ता योजना र कार्यक्रमहरूको कार्यान्वयनमा सहभागी हुने उत्तरदाताहरूको संख्या अझै थोरै रहेको देखिन्छ । अधिकांश (८६.३%) उत्तरदाताहरूले स्थानीय विकास योजनाको तयारी/कार्यान्वयनमा कहिल्यै भाग नलिएको बताएका छन् । । करीब दशमध्ये एक (१२%) उत्तरदाताहरूले केहीमा भाग लिएको बताएका छन् । जबकि, १.७% ले अधिकांश स्थानीय विकास योजनाहरूका तर्जुमा र कार्यान्वयन प्रक्रियाहरूमा भाग लिएको बताएका छन् ।

सन् २०२० र सन् २०२२ को बीचमा, स्थानीय विकास योजनाहरूको तयारी/कार्यान्वयन प्रक्रियामा आम जनताको सहभागीतामा कुनै उल्लेखनीय भिन्नता देखिएको छैन ।

### स्थानीय विकास योजनाहरूमा जनसहभागीता, बर्ष अनुसार



चित्र ५१२४: Q-E23. विगत एक बर्षमा तपाईंले आफ्नो गाउँपालिका/नगरपालिका/वडाको स्थानीय विकास योजना तयार गर्दा वा ती योजना/कार्यक्रम कार्यान्वयन गर्दा सहभागी हुनुभयो ? (संख्या = ९९०)

स्थानीय विकास योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया/गतिविधिहरूमा आफू सहभागी भएको बताउने उत्तरदाताहरूको प्रतिक्रियाका आधारमा सबैभन्दा बढी (७८.७%) जनसहभागीता सङ्करकर र भौतिक पूर्वाधार सम्बन्धी कार्यक्रमहरूमा रहेको देखिन्छ । त्यसपछी खानेपानी सम्बन्धी (४५.८%), शिक्षा सम्बन्धी (३४.०%), रोजगारी सम्बन्धी (२२.८%), स्वास्थ्य सम्बन्धी (२०.९%) र बिजुली सम्बन्धी (१३.५%) योजना र कार्यक्रमहरूमा रहेको देखिन्छ ।

## ५.१३ स्थानीय निर्वाचन र निर्वाचित अधिकारीहरूबाटे दृष्टिकोण

### स्थानीय जनताप्रति निर्वाचित पदाधिकारीको चासो

सन् २०२२ मा बागमती प्रदेशका उत्तरदाताहरूलाई जनप्रतिनिधिका स्पमा निर्वाचित: मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यले आफ्नो स्थानीय जनताको ख्याल गर्दैन् कि गर्दैनन् भन्ने प्रश्न सोधिएको थियो । सन् २०२२ को सर्वेक्षणमा, बागमती प्रदेशका करीब आधाजसो उत्तरदाताहरूले जननिर्वाचित प्रतिनिधिहरूले सामान्य जनताको 'केही हुदसम्म चासो राख्ने' विश्वास ब्यक्त गरेका छन् । निर्वाचित पदाधिकारीहरू प्रतिको यो विश्वासको स्तर सबैभन्दा बढी 'वडाध्यक्ष' (७०.६%) र 'वडा सदस्य' (६९.५%) त्यसपछि 'मेयर' (५७.७%) र 'उपमेयर' (५६.३%) प्रति पाइन्छ ।

उत्तरदाताहरूको सानो अनुपातले उनीहरूका निर्वाचित प्रतिनिधिहरूले सामान्य जनताको 'धेरै चासो राख्ने' विश्वास गर्दैन भने अर्कोतर्फ, केही बढी हिस्सामा बागमती प्रदेशका मानिसहरूले आफ्नो निर्वाचित पदाधिकारीहरूले उनीहरूको वास्ता गर्दै 'नन् भनेर भनेका छन्। आफ्नो निर्वाचित पदाधिकारीहरूले उनीहरूको वास्ता गर्दैनन् भन्नेहरूको हिस्सा मेयर (३८.२%) र उपमेयर (३९.७%) मा सबैभन्दा बढी छ।

### स्थानीय जनताप्रति निर्वाचित पदाधिकारीको चासो


	धेरै चासो राख्नु	केहि हदसम्म चासो राख्नु	चासो राख्नैन	पटकै चासो राख्नैन	थाहा छैन
भन्न सविद्न	५.८%	५१.९%	२७.१%	११.१%	४.०%
मेयर	३.८%	५२.५%	२८.५%	११.२%	४.०%
उपमेयर	११.०%	५१.६%	२०.२%	७.२%	२.०%
वडा अध्यक्ष	११.३%	५८.२%	२१.०%	७.३%	२.१%

तालिका ५.१३.७: Q-FII-i: निम्न सरकारी निकायमा निर्वाचित जनप्रतिनिधिहरूको बारेमा तपाईंको धारणा के छ? के तपाईंलाई कि उनीहरूले स्थानीय जनताको ख्याल राख्नु? (संख्या = १००८)

### ५.१८. स्थानीय सरकारको उत्तरदायित्वप्रतिको धारणा

बागमती प्रदेशका करीब तीन चौथाई (७५.५%) उत्तरदाताहरूले स्थानीय सरकारले जनताका आवश्यकताप्रति देखाएको तदारकता/संवेदनसीलता/उत्तरदायित्व गत बर्षको जस्तै रहेको जनाएका छन्। सन् २०२२ मा, २०.३% उत्तरदाताहरूले स्थानीय सरकारले जनताका आवश्यकता प्रति देखाएको तदारकता/संवेदनसीलता/उत्तरदायित्वमा सुधार भएको विश्वास गरेका छन्। स्थानीय सरकारको उत्तरदायित्व प्रतिको यो विश्वास सन् २०१८ मा २०.३% उत्तरदाताहरूमा थियो र सन् २०२० मा उक्त हिस्सामा बृद्धी भई ६९.७% पुगेको थियो।

#### जनताका आवश्यकताहरूप्रति स्थानीय सरकारको उत्तरदायित्वप्रतिको धारणा, बर्ष अनुसार




वित्र ५.१४.१: Q-FII-A. गत बर्षको तुलनामा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) जनताको आवश्यकताप्रति कतिको उत्तरदायी बनेको छ जस्तै लाग्छ? (संख्या = १००८)

### स्थानीय सरकारद्वारा प्रदान गरिने सेवाहरूप्रति सन्तुष्टि

बागमती प्रदेशका, करीब आधाभन्दा बढी (५३%) उत्तरदाताहरूले आफ्नो स्थानीय सरकारले प्रदान गरेका सेवाहरू प्रति सन्तुष्ट नभएको बताएका छन् भने ४७% उत्तरदाताहरूले स्थानीय सरकारले प्रदान गरेका सेवाहरू प्रति आफूहरू सन्तुष्ट रहेको बताएका छन् । सन् २०२२ मा स्थानीय सरकारले प्रदान गरेको सेवाहरूबाट सन्तुष्ट हुनेहरूको हिस्सामा अधिल्लो सर्वेक्षण बर्षहरूको तुलनामा गिरावट आएको छ । सन् २०१८ मा रहेको ६९.७% बाट घटेर सन् २०२२ मा ४७% भएको छ । जबकि, असन्तुष्ट हुनेहरूको अनुपात सन् २०२० मा रहेको ३०.३% बाट बढेर सन् २०२२ मा ५३% मा पुगेको छ ।

### स्थानीय सरकारले प्रदान गरेका सेवाहरूप्रति सन्तुष्टि, बर्ष अनुसार




वित्र ५.१४.२: Q-E/3g: समग्रमा, के तपाईँ आफ्नो क्षेत्रको स्थानीय सरकारले (ग्रामीण नगरपालिका/नगरपालिका) प्रदान गरेका सेवाहरूबाट सन्तुष्ट हुनुहुँदै ? (संख्या = १००८) (भन्न चाहन्न भन्ने उत्तरलाई समावेश गरिएको छैन)

बागमती प्रदेशमा आफ्नो क्षेत्रको स्थानीय सरकारले प्रदान गरेका सेवाहरूबाट सन्तुष्ट हुने उत्तरदाताहरूको अनुपात गाउँपालिका (३८.९%) मा भन्दा शहरी नगरपालिकाका बढी (५१.०%) रहेको छ । तीनै औगोलिक क्षेत्रहरूमा, स्थानीय सरकारले प्रदान गरेका सेवाहरूप्रति सन्तुष्टिको स्तर लगभग उस्तै रहेको देखिन्छ । जातीय समूहका आधारमा, मधेसी आदिवासी/जनजाति समुदायका (७१.४%) उत्तरदाताहरू स्थानीय सरकारले प्रदान गरेका सबै सेवाहरूबाट बढी सन्तुष्ट देखिन्छन् ।

### स्थानीय सरकारले प्रदान गरेको शिक्षा, स्वास्थ्य र सडक सेवाहरूप्रति सन्तुष्टि

सर्वेक्षणमा स्थानीय सरकारले प्रदान गरको शिक्षा, स्वास्थ्य र सडक सेवाप्रति उत्तरदाताहरू कतिको सन्तुष्ट छन् भनी बुझन खोजिएको थियो र सोको लागि उत्तरदाताहरूलाई आफ्नो सन्तुष्टीको स्तर मापनको लागि शून्यदेखि दश नम्बरसम्म दिन भनिएको थियो, जसमा शून्यले “धेरै असन्तुष्ट” र दशले “धेरै सन्तुष्ट” संकेत गर्द थियो । यसरी हेर्दा, बागमती प्रदेशमा बसोबास गर्ने उत्तरदाताहरूको औसत सन्तुष्टिको स्तर ५७ देखि ६.६ सम्म रहेको छ (वित्र ५.१४.३) । बागमती प्रदेशमा स्थानीय सरकारले प्रदान गर्ने शिक्षा, स्वास्थ्य र सडक सम्बन्धी सेवाहरूमा बासिन्दाहरूको औसत सन्तुष्टिको स्तरमा कमी आएको छ ।

### शिक्षा, स्वास्थ्य र सडक सम्बन्धी सेवाहरू प्रतिको औसत सन्तुष्टि, वर्ष अनुसार (अंक)



वित्र ५१४.३: *Q-E10H\_a,b,c.* आफ्नो क्षेत्रमा गार्चेपालिकाको उपलब्ध गराएको शिक्षा, स्वास्थ्य र सडकसम्बन्धी सेवाहरूबाट तपाईं कतिको सन्तुष्टि हुँदुहुँच ? (स्थन्देखि दशको स्केलमा तपाईंको स्तरलाई मापन गर्नुहोस; जसमा शून्यले धेरै असन्तुष्ट प्रतिनिधित्व गर्दछ, पौँचले न असन्तुष्ट न सन्तुष्ट भन्ने जनाउछ र दशले धेरै सन्तुष्ट प्रतिनिधित्व गर्दछ) (संख्या = १०००)

### ५.१५ स्थानीय निर्वाचन

सर्वेक्षणले २०२२ मे १३, मा भएको दोस्रो स्थानीय निर्वाचनप्रति नेपालीहरूको धारणालाई अभिलेखन गर्ने प्रयास गरेको छ। बागमती प्रदेशका उत्तरदाताहरूलाई स्थानीय निर्वाचनमा उनीहरूको सहभागीता, नतिजाबाट सन्तुष्टि, अपेक्षा, स्वतन्त्र र चुनावको निष्पक्षता, मतदानको कारण<sup>१५</sup> र मतदान केन्द्रहरूमा पहुँचबारे प्रश्नहरू सोधिएको थियो।

सन् २०२२ को स्थानीय निर्वाचनमा बागमती प्रदेशमा पाँचमध्ये फन्डै चार जना (८०.९%) ले मतदान भाग लिएका थिए भने पाँचमध्ये एक (९९.९%) उत्तरदाताले मतदान नगरेको उल्लेख गरेका थिए। सन् २०१७ र सन् २०२२ को स्थानीय चुनाव मा मतदान गर्ने उत्तरदाताहरूको हिस्सामा कुनै खास भिन्नता देखिएन (ऋमश ७९.७%, ८०.९%)।


बागमती प्रदेशका अधिकांश (९९.३%) उत्तरदाताहरूले सन् २०२२ को स्थानीय निर्वाचन स्वतन्त्र र निष्पक्ष भएको ठान्छन्, सन् २०१७ मा पनि ९९.६% उत्तरदाताहरूले यस्तै धारणा व्यक्त गरेका थिए। उत्तरदाताहरूको सानो हिस्सा (९.२%) ले निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको उल्लेख गरेका छन्। स्थानीय निर्वाचनमा बल, पैसा र खुसको प्रयोग भएको (८२.९%), साथै स्थानीय निर्वाचन समस्या र विवादहरू भएको (७७.९%) कारणहरूले गर्दा स्थानीय निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्ने ठानेका छन्।

बागमती प्रदेशका ८०.९% उत्तरदाताहरू सन् २०२२ को निर्वाचनको नतिजाबाट खुसी वा धेरै खुसी भएको उल्लेख गरेका छन्। स्थानीय चुनावले उनीहरूको जीवनमा पार्ने प्रभावबारे सोधादा, उत्तरदाताहरूको करीब पाँचमध्ये तीन भाग (५९.७%) ले स्थानीय निर्वाचनले उनीहरूको जीवनस्तरमा सुधार ल्याउने विश्वास गरेका छन् भने एक तिहाई भन्दा बढी (३४.५%) उत्तरदाताहरूले स्थानीय निर्वाचनले उनीहरूको जीवनस्तरमा कुनै प्रभाव नपार्न बताएको छन्।

<sup>१५</sup> नेपालको निर्वाचन आयोगको अभिलेखअनुसार २०७९ को स्थानीय निर्वाचनमा ६४% दर्ता भएका मतदाताले मतदान गरेका थिए। निर्वाचन आयोग को तथ्यांकको तुलनामा हात्रो नमूनामा धेरै व्यक्तिले स्थानीय निर्वाचनमा मतदान गरेको जानकारी दिए।

स्थानीय निर्वाचनले आफ्नो जीवनस्तरमा सुधार ल्याउँछ भन्ने विश्वास गर्ने उत्तरदाताहरूले निर्वाचनपछि सार्वजनिक सेवा प्रवाहमा सुधार हुने (४७.६%), स्थानीय नेताहरू समुदायको आवश्यकतालाई सम्बोधन गर्नेतर्फ लाग्ने (४४.२%) र जनताले आफूले छानेको नेतालाई उत्तरदायी बनाउन सक्छन (३९.५%) भन्ने विश्वास व्यक्त गरेका छन्।

### स्थानीय चुनावले जनताको जीवनस्तरमा आशातित सुधारहुने कारणहरू




वित्र ५१५१: Q-F6. तपाईं किन सोल्नुहुन्छ कि जीवनको युणस्तर सुधार हुनेछ ? (संख्या = ६०२)

### मतदान गर्ने निर्णयको आधार

निर्वाचनमा मतदान गरेका ८०.१% उत्तरदाताहरूलाई भोट हाल्ने निर्णय के को आधारमा गर्नुभएको थियो भनेर सोधिएको थियो। एक तिहाई (३३.३%) उत्तरदाताहरूले राजनीतिक दलबाट उभएको उम्मेदवार मन परेकोले भोट हालेको भन्ने उल्लेख गरेका छन्। त्यरैतै, स्वतन्त्र उम्मेदवार भएकोले साथै उसले उठाएका सिद्धान्तहरू मन परेकोले (३०.४%) मतदान गरेको बताएका छन्। यी बाहेक, मतदान गर्नुका अन्य कारणमा उत्तरदाताहरूले उम्मेदवारलाई चिनेका कारण (२४.३%), राजनीतिक दल/उम्मेदवारले आफ्नो क्षेत्रमा विकास र सेवा उपलब्ध गराउने विश्वास रहेकोले (१९.४%), भोट हालेको भन्ने उल्लेख गरेका छन्। यसैगरी उत्तरदाताहरूको समान अनुपात (१६.१%) ले पार्टी/उम्मेदवारले जनताको अधिकारका लागि काम गरिरहेको र राजनीतिक दल परिवर्तनको लागि काम गरिरहेकोले उनीहरूले सो उम्मेदवारहरूलाई मतदान गरेको बताएका छन्।

### मतदान गर्ने निर्णयको आधार, बर्ष अनुसार



वित्र ५१५२: Q-F7.1. कसलाई भोट दिने भन्ने कुरा के को आधारमा निर्णय गर्नुपर्यो ? (संख्या = ८०७)

### मतदानमा सहजता

सर्वेक्षणले स्थानीय चुनावमा मतदान गर्न (८०.९%) उत्तरदाताहरूलाई उनीहरूको सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने प्रक्रिया कठिको सजिलो थियो भनेर सोधिएको थियो। मतदान गर्ने बागमती प्रदेशका अधिकांश (७४.०%) उत्तरदाताहरूले आ-आफ्नो मतदान केन्द्रमा मतदान गर्न सजिलो भएको बताए भने भन्दै पाँचमध्ये दुई (९०.२%) ले धेरै सजिलो भएको बताएका छन्। उत्तरदाताहरूका अनुसार उनीहरूको सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने प्रक्रिया सजिलो हुनुको कारणहरूमा, मतदान केन्द्रको निकटता (६५.८%), मतदान केन्द्रहरूमा सजिलो पहुँच (३६.५%), सजिलै बुझन सकिने मतपत्र (३२.७%) र सहयोगी सुरक्षाकर्मीहरू (१०.७%) ईत्यादी रहेका छन्। तर, स्थानीय चुनावमा मतदान गर्ने ६.२% उत्तरदाताहरूले भने उनीहरूको सम्बन्धित मतदान केन्द्रमा मतदान गर्न गाहो भएको र ०.७% ले निकै गाहो भएको उल्लेख गरेका छन्।


### निर्वाचित स्थानीय प्रतिनिधिसँग सम्पर्क र सन्तुष्टिको स्तर

सन् २०२२ मा बागमती प्रदेशका थोरै (११.२%) उत्तरदाताहरूले आफ्ना व्यक्तिगत वा सरकारी मुदाहरू छलफल गर्न आफ्ना निर्वाचित पदाधिकारीहरूसँग सम्पर्क गरेको उल्लेख गरेका छन्। जबकि, ८८.८% उत्तरदाताहरूले त्यस्ता समस्याहरू समाधान गर्न आफ्ना निर्वाचित प्रतिनिधिहरूसँग कहिल्यै सम्पर्क नगरेको उल्लेख गरेका छन्। सर्वेक्षण बर्षहरूमा, आफ्नो व्यक्तिगत वा समुदायले अनुभव गरेका समस्याहरू समाधान गर्न आफ्ना निर्वाचित अधिकारीहरूसँग सम्पर्क गर्ने प्रयास गर्ने उत्तरदाताहरूको अनुपात सन् २०१७ मा रहेको १८.५% बाट घटेर सन् २०२२ मा ११.२% मा भरेको छ।

११.२% उत्तरदाताहरू जसले उनीहरूको व्यक्तिगत वा समुदायले अनुभव गरेका समस्याहरू समाधान गर्न आफ्ना निर्वाचित अधिकारीहरूसँग सम्पर्क गरे भनेर उल्लेख गरेका थिए, उनीहरू उक्त सम्पर्कको नतिजाबाट कठिको सन्तुष्टि थिए भनेर थप प्रश्न सोधिएको थियो, लगभग आधाजसो (४९%) उत्तरदाताहरूले केही हदसम्म “सन्तुष्ट” भएको र १३.६% ले आफूहरू

“धेरै सन्तुष्ट” भएको बताएका छन्। अर्कोतर्फ, “असन्तुष्ट” र “धेरै असन्तुष्ट” भएका उत्तरदाताहरू क्रमशः १९.६% र ७.२% रहेको छ। सन् २०१७ को तुलनामा सन् २०२२ मा आफुहरू “धेरै सन्तुष्ट” र “सन्तुष्ट” भएको व्यक्ति गर्ने उत्तरदाताहरूको हिस्सामा गिरावट आएको छ। त्यसै, सन् २०१७ को तुलनामा सन् २०२२ मा व्यक्तिगत वा समुदायले अनुभव गरेका समस्याहरू समाधान गर्न आफ्ना निर्वाचित अधिकारीहरूसँग गरेको सम्पर्कको नतिजाबाट “असन्तुष्ट” र “धेरै असन्तुष्ट” उल्लेख गर्नेहरूको संख्यामा बढ्दी भएको छ।

### निर्वाचित स्थानीय प्रतिनिधिहरूसंगको सम्पर्क र सम्पर्कको नतिजा, बर्ष अनुसार



चित्र ५.१५.३: Q-F8. के तपाईंले गत बर्ष आफ्नो व्यक्तिगत वा सरकारी समस्याहरू समाधान गर्न मदतको लागि आफ्नो निर्वाचित स्थानीय प्रतिनिधिहरूसमध्ये एकलाई व्यक्तिगत रूपमा सम्पर्क गर्ने प्रयास गर्नुभएको छ? (संख्या = १००८) Q-F9. /यदि Q-F8 को जवाफ 'यियो' भन्ने आएमा/ यो सम्पर्कको नतिजाबाट तपाईं कतिको सन्तुष्ट हुनुहुन्छ ? (संख्या = ११२)


## ६. आर्थिक त्रुष्टिकोण र सूचनामा पहुँच

### ६.१. स्थानीय आर्थिक अवस्थाप्रतिको धारणा

सन् २०२२ को सर्वेक्षणमा स्थानीय क्षेत्र (गाउँपालिका वा शहरी नगरपालिका) को आर्थिक अवस्था को बारेमा उत्तरदाताहरूको विचारहरू जानका लागि विभिन्न प्रश्नहरू सोधिएको थियो । सर्वेक्षण बाट प्राप्त तथ्याकंहरूको विश्लेषण गर्दा पाँचमध्ये एक (२१%) उत्तरदाताले स्थानीय पालिकाका आर्थिक अवस्था सुधार हुँदै गएको उल्लेख गरेका छन् भने उत्तरदाताहरूको ठूलो हिस्सा (६४.९%) ले स्थानीय पालिकाको आर्थिक अवस्थामा अधिल्लो वर्षको तुलनामा अहिले कुनै परिवर्तन नभएको वा उस्तै रहेको भनी उल्लेख गरेका छन् । उत्तरदाताहरूको सानो हिस्सा (२५%) ले चाहिँ स्थानीय आर्थिक अवस्था खराब हुँदै गएको उल्लेख गरेका छन् ।

सर्वेक्षणका चार वर्षहरूमध्ये विगतका तीन वर्षमा, समग्रमा आफ्नो स्थानीय क्षेत्रको आर्थिक अवस्था सुधार हुँदै गइरहेको छ भन्ने उत्तरदाताहरूको हिस्सा बढ्दो क्रममा रहेको थियो भने सन् २०२२ मा उक्त हिस्सामा गिरावट आएको छ । उत्तरदाताहरूको यो अंश सन् २०१७ मा रहेको १४.३% बाट क्रमशः बढेर सन् २०१८ मा १८.६% र सन् २०२० मा ३९.५% पुगेकोमा सन् २०२२ मा १८.५% अंकले ह्वास आई २१.९% पुगेको छ । अधिल्लो बर्षहरू मा गरिएको सर्वेक्षणहरूको तुलनामा सन् २०२२ मा स्थानीय पालिकाको आर्थिक अवस्था उस्तै रहेको बताउने उत्तरदाताहरूको अनुपात उच्चतम (६४.९%) रहेको छ । सन् २०१७ मा ६३.१% उत्तरदाताहरूले स्थानीय क्षेत्रको आर्थिक अवस्था उस्तै रहेको बताएका थिए भने सन् २०१८ मा यो हिस्सामा गिरावट आई ४२.८% पुगेको थियो भने, सन् २०२० मा यस हिस्सामा अभ गिरावट आई ३८.१% पुग्यो र फेरी सन् २०२२ मा यस हिस्सामा २६.८% अंकले बृद्धी भई ६४.९% पुगेको छ । यसैबीच, सन् २०२० आर्थिक अवस्था बिग्रँदै गएको भन्ने उत्तरदाताहरूको हिस्सा ५% रहेको मा सन् २०२२ मा २.५% मा भरेका छन् ।

स्थानीय आर्थिक अवस्थाप्रतिको धारणा, बर्ष अनुसार



चित्र ६.१.१: Q-GI तपाईंको नगरपालिका/गाउँपालिकाको आर्थिक अवस्था सुधार भइरहेको छ जस्तो लाग्छ ? (संख्या = १००%)

शिक्षाको पृष्ठभूमि र आयस्तरले स्थानीय क्षेत्रको आर्थिक अवस्थाप्रति उत्तरदाताहरूको दृष्टिकोणमा पनि केही प्रभाव परेको देखिन्छ । समग्रमा उत्तरदाताहरूको शिक्षाको स्तरसँग आफ्नो स्थानीय क्षेत्रको आर्थिक अवस्था सुधार हुँदै गइरहेको छ भन्ने धारणा बढ्दै गइरहेको छ ।

आफ्नो पालिकाको आर्थिक अवस्था राम्रो हुँदै गएको छ भनी प्रतिक्रिया व्यक्त गर्ने २१% उत्तरदाताहरूलाई आर्थिक अवस्था राम्रो हुँदै जानुको कारण के होला भनी सोधिएको थियो । पूर्वाधार राम्रो हुनु (३८.६%), थप लगानीका अवसरहरू हुनु (३०.२%), स्थानीय नगरपालिकाहरूलाई बढी बजेट विनियोजन हुनु (२६.३%), समग्रमा प्रगति हुनु (१९.८%) र खानेपानी आपूर्तिमा सुधार हुनु (१२.७%) लाई उत्तरदाताहरूले आफ्नो पालिकाको आर्थिक अवस्था राम्रो हुनुको प्रमुख कारणको रूपमा लिएका छन् ।

आफ्नो पालिकाको आर्थिक अवस्था बिग्रेंदै गएको धारणा राख्ने सानो हिस्सा (२.५%) उत्तरदाताहरूमध्ये एक तिहाई (३३.२%) ले पूर्वाधार बिग्रेंदै गएको, रोजगारी र कामका अवसरहरू कम भएको (२६.३%) र लगानी अवसरहरू कम भएको (२०.६%) लाई यसको मुख्य कारण मानेका छन् । त्यसैगरी, उत्तरदाताहरूले उल्लेख गरेका अन्य कारणहरूमा: काम पाउन गाहो भएको (१७.८%) र बढदो भ्रष्टाचार र घुसखोरी भएको (१६.५%) रहेका छन् ।


सन् २०२० मा, उत्तरदाताहरूको तूलो हिस्साले पूर्वाधार बिग्रेंदै गएको (४५.४%) र रोजगारी र कामका अवसरहरू कम भएको (३३.२%) लाई आफ्नो पालिकाको आर्थिक अवस्था बिग्रनुको मुख्य कारण रहेको बताएका थिए भने सन् २०२२ मा उत्तरदाताहरूको यो अंश क्रमशः ३३.२% र २६.३% मा भरेको छ । यसबाहेक, काम पाउन गाहो भएकाले आफ्नो पालिकाको आर्थिक अवस्था खराब हुँदै गएको भन्ने उत्तरदाताहरूको अंश सन् २०१८ मा रहेको २१.२% बाट सन् २०२० मा १४.२% र सन् २०२२ मा १७.८% रहेको छ । बढदो भ्रष्टाचार र घुसखोरी भन्ने उत्तरदाताहरूको अंश सन् २०१७ मा ८.४% रहेको मा सन् २०१८ मा बढ्दी भई १८% पुगेको मा सन् २०२० र सन् २०२२ मा भने यो अनुपात स्थिर (क्रमशः १६.८% र १६.५%) रहेको छ ।

## ६.२ व्यक्तिगत तथा पारिवारीक आम्दानी

सर्वेक्षणमा उत्तरदाताहरूको व्यक्तिगत र घरपरिवारको मासिक आम्दानीको बारेमा पनि प्रश्न सोधिएको थियो । समग्रमा, बागमती प्रदेशका उत्तरदाताहरूको पाँचमध्ये तीन भाग (६०%) ले उनीहरूको घरपरिवारको औसत मासिक आम्दानी रु २० हजारभन्दा बढी रहेको बताए भने एक चौथाई भन्दा केही बढी अर्थात (२६.६%) उत्तरदाताहरूले मासिक आम्दानी रु ९० हजार देखि १९ हजार ९ सय ९९ बीचमा रहेको उल्लेख गरेका छन् । एक महिनामा रु ९० हजारभन्दा कम पारिवारीक आम्दानी भएको उल्लेख गर्ने उत्तरदाताहरूको हिस्सा ८४% रहेको छ ।

सर्वेक्षण बर्षहरूमा, आफ्नो मासिक घरायसी आय रु ९० हजारभन्दा कम रहेको उल्लेख गर्ने उत्तरदाताहरूको अनुपात घट्दै गएको छ । त्यसै, आफ्नो घरायसी आम्दानीको दायरा मासिक रु ९० हजार देखि १९ हजार ९ सय ९९ भित्र रहेको बताउनेहरूको हिस्सा सन् २०१८ मा उच्च (३४.२%) भएता पनि उत्तरदाताहरूको यो हिस्सा यस हिस्सा मा ७६% अंकले गिरावट आई सन् २०२२ मा (२६.६%) रहेको छ । त्यसैगरी, मासिक आय रु ४० हजार र त्योभन्दा बढी भएको बताउने उत्तरदाताहरूको अनुपात सन् २०२० मा उच्च (३४.९%) भएता पनि सन् २०२२ मा सो अनुपातमा गिरावटआई २९.७% पुगेको छ, उत्तरदाताहरूको यो अनुपात सन् २०१७ र सन् २०१८ मा क्रमशः २२% र १४.३% रहेको थियो ।

### औसत मासिक घरायसी आमदानी, बर्ष अनुसार



वित्र ६२१: Q-G4. गत बर्ष तपाईंको घरपरिवारको आमदानी प्रतिमहिना लगभग कति जति थिए ?  
(संख्या = १८७) (भन्न चाहान्न भन्ने उत्तरलाई समावेश गरिएको छैन)

बागमती प्रदेशमा घरपरिवारको मासिक आमदानी रु७० हजार देखि १९ हजार ९ सय ९९ बीचमा रहेको भनी उल्लेख गर्ने उत्तरदाताहरूको अनुपात शहरी नगरपालिका (९९.९%) को तुलनामा गाउँपालिकामा बढी (४०.९%) रहेको छ । जबकि, औसत आमदानी रु ४० हजार वा सोभन्दा माथिको भएको घरपरिवार गाउँपालिकाको (९९.२%) तुलनामा शहरी नगरपालिकामा बढी (३८.५%) रहेको छ ।

पहाडी दलित समूहका ९४.६% उत्तरदाताहरूले आफ्नो घरपरिवारको मासिक आमदानी रु ४० हजार वा सोभन्दा माथि भएको उल्लेख गरे; यो हिस्सा पहाडी जातिका (३९.९%) उत्तरदाताहरूले उल्लेख गरेको भन्दा भन्दै तीन गुणाले कम रहेको छ । त्यसैगरी, मधेसी (आदिवासी/जनजाति) समूहका २८.६% उत्तरदाताहरूले आफ्नो घरपरिवारको मासिक आमदानी रु४० हजार वा सोभन्दा माथिको भएको उल्लेख गरेता पनि यो अनुपात मधेसी जाति (स्तर- १) का (१००%) र मधेसी जाति (स्तर - २) का (८५.७%) उत्तरदाताहरूले उल्लेख गरेको भन्दा निकै कम रहेको छ । मधेसी (आदिवासी/जनजाति) समुहका आधाभन्दा बढी (५७.१%) उत्तरदाताहरू का साथै पहाडी आदिवासी/जनजाति समुहका (३०.९%), पहाडी जाति (३०.२%) र पहाडी दलित समुहका (२७.१%) उत्तरदाताहरूले आफ्नो मासिक घरपरिवारको आमदानी रु २० हजारदेखि ४० हजार बीचको भएको जानकारी दिएका छन् ।

#### घरायसी आयमा भएको परिवर्तन


बागमती प्रदेशमा अधिकांश (७४.९%) उत्तरदाताहरूको घरायसी आमदानी गत बर्षको तुलनामा समान रहेको बताएका छन् । अधिल्लो बर्षहरूमा गरिएको सर्वेक्षणहरूमा आफ्नो घरपरिवारको आमदानीमा घटेको उल्लेख गर्नेहरू भन्दा घरपरिवारको आमदानी बढेको उल्लेख गर्नेहरू धेरै रहेका छन् । यद्यपि, सन् २०२२ मा आफ्नो घरपरिवारको आमदानी घटेको उल्लेख गर्ने उत्तरदाताहरू भन्दा आफ्नो घरपरिवारको आमदानी बढेको उल्लेख गर्ने उत्तरदाताहरूको अंश कम रहेको छ ।

सर्वेक्षण गरिएको बर्षहरूमा होर्नेहो भने आफ्नो घरपरिवारको आमदानी बढेको उल्लेख गर्ने उत्तरदाताहरूको अनुपात सन् २०२० उच्च (३१%) रहेको देखिन्छ । सन् २०२२ मा आफ्नो घरपरिवारको आमदानीमा वृद्धि भएको उल्लेख गर्नेहरूको अंशमा तीव्र गिरावट आएको छ र घरपरिवारको आय घटेको उल्लेख गर्ने व्यक्तिहरूको अंशमा वृद्धि भएको छ । शिक्षाको स्तर कम भएका उत्तरदाताहरूको तुलनामा उच्च शिक्षा वा धेरै आय भएका उत्तरदाताहरूले आफ्नो घरपरिवारको आयमा वृद्धि भएको उल्लेख गरेका छन् ।

सर्वेक्षणका बर्षहरूमा, घरायसी आय उस्तै रहेको उल्लेख गर्ने उत्तरदाताहरूको अनुपातमा वृद्धि भएको छ (सन् २०१७ मा रहेको ६२.६% बाट बढी भई सन् २०१८ मा ७०.८% पुगेको मा सन् २०२० मा यस अंशमा गिरावट आई ५३.९% पुगेको र सन् २०२२ मा पुनः बढी भई ७४.९% पुगेको) । यसको विपरीत, सन् २०२० मा आफ्नो घरायसी आमदानी बढेको उल्लेख

गर्ने (३१.०%) उत्तरदाताहरूको तुलनामा, सन् २०२२ मा आफ्नो घरायसी आम्दानी बढेको उल्लेख गर्ने उत्तरदाताहरूको अनुपातमा २१.५% अंकले कमी आई ९.५% पुगेको छ । अर्कोतर्फ, सन् २०२० र सन् २०२२ मा आफ्नो घरपरिवारको आम्दानीमा गिरावट आएको बताउने उत्तरदाताहरूको अनुपात समान (१०.६%) रहेको छ ।

### घरपरिवारको आम्दानीमा आएको परिवर्तन, बर्ष अनुसार




चित्र ६.२२: Q-G5. गएको एक बर्षमा तपाईंको घर परिवारको आम्दानीमा करतो परिवर्तन भएको छ ? (संख्या = १००) (भन्न चाहान्न भन्ने उत्तरलाई समावेश गरिएको छैन)

### व्यक्तिगत आम्दानी

घरपरिवारको मासिक आम्दानी बाहेक, सर्वेक्षणमा उत्तरदाताहरूको व्यक्तिगत मासिक आयको बारेमा पनि प्रश्न सोधिएको थियो । जवाफमा दसमध्ये तीन (३०%) उत्तरदाताहरूले या त जवाफ दिन अस्वीकार गरे या त मासिक आयको कुनै स्रोत नभएको उल्लेख गरेका छन् । यस्तो जवाफ दिने उत्तरदाताहरूमा मुख्यतया विद्यार्थीहरू र कृषि वा घरायसी काममा संलग्न व्यक्तिहरू रहेका छन् । पुरुषको तुलनामा लगभग दोब्बर महिला उत्तरदाताहरूले व्यक्तिगत मासिक आम्दानीको बारेमा जवाफ दिन अस्वीकार गरेका छन् ।

बागमती प्रदेशमा आफ्नो व्यक्तिगत आय उल्लेख गरेका उत्तरदाताहरू मध्ये, ३८.६% उत्तरदाताहरूले आफ्नो व्यक्तिगत मासिक आम्दानी रु २० हजार वा सो भन्दा माथि भएको उल्लेख गरेका छन् भने राष्ट्रिय स्तरमा रु२० हजार वा सो भन्दामाथि भएको उल्लेख गरेका छन् । बागमती प्रदेशमा रु ९० हजारभन्दा कम आम्दानी गर्ने उत्तरदाताहरूको हिस्सा राष्ट्रिय औंकडा (३७.०%) भन्दा कम (३२.२%) र रु २० हजार र सो भन्दा बढी आम्दानी गर्ने उत्तरदाताहरूको हिस्सा राष्ट्रिय औंकडा (३३.५%) भन्दा बढी (४२.३%) रहेको छ ।



बागमती प्रदेशमा व्यक्तिगत आय पालिका अनुसार केही फरक देखिन्छ । रु २० हजार र सो भन्दा बढी कमाउने उत्तरदाताहरूको अनुपात गाउँपालिकामा (२५.३%) भन्दा नगरपालिका (५२.४%) मा बढी पाइएको छ । त्यस्तै, रु १० हजारभन्दा कम कमाउने उत्तरदाताहरूको अनुपात नगरपालिकामा (३३.२%) भन्दा गाउँपालिकामा (४७%) बढी पाइएको छ । त्यसैगरी, तराईका १३% उत्तरदाताहरूले आफ्नो व्यक्तिगत आमदानी रु ९० हजार देखि २० हजारको बीचमा रहेको बताएका छन् । हिमालमा बसोबास गर्ने (२५.०%) उत्तरदाताहरूको त्रुलनामा पहाड र तराईमा बसोबास गर्ने बढी (क्रमशः ४४.३% र ४३.५%) उत्तरदाताहरूले आफ्नो व्यक्तिगत आमदानी रु २० हजारभन्दा बढी रहेको बताएका छन् ।


बागमती प्रदेशको जातीय समुहमा, पहाडी जाति (२४.९%) को त्रुलनामा बढी (५०.०%) मधेसी (आदिवासी/जनजाति) र पहाडी दलित (४५.९%) समुहका उत्तरदाताहरूले रु ९० हजारभन्दा कम कमाउँछन् । त्यसैगरी, ६६.७% मधेसी आदिवासी/जनजाति र ३६.९% पहाडी आदिवासी/जनजातिको व्यक्तिगत आय रु २० हजारभन्दा बढी रहेको छ । उच्च आय, शिक्षाको उच्च स्तरसंग सम्बन्धित रहेको देखिन्छ, उदाहरणका लागि, लगभग ७८.४% स्नातक र माथिको डिग्री भएका उत्तरदाताहरूले उनीहस्को व्यक्तिगत मासिक आमदानी रु २० हजार र सो भन्दा बढी रहेको बताएका छन् भने २२% प्राथमिक शिक्षा पाएका उत्तरदाताहरूले उनीहस्को व्यक्तिगत मासिक आमदानी रु २० हजारभन्दा बढीको रहेको बताएका छन् ।

### ६.३. तैदेशिक रोजगार र तिप्रेषण

सन् २०२० मा बागमती प्रदेशका १४.७% उत्तरदाताहरूले परिवारको कम्तीमा एक सदस्य विदेशमा काम गर्न गएको उल्लेख गरेका छन् । यो अनुपात बिगतका सर्वेक्षण बर्षकोहरू भन्दा कम रहेको छ । सन् २०१७ मा रहेको २१.७% उत्तरदाताहरूको त्रुलनामा सन् २०२२ मा परिवारको कम्तीमा एक सदस्य विदेशमा काम गर्न गएको उल्लेख गर्ने उत्तरदाताहरूको अंशमा ७.०% अंकले घटनगई १४.७% कायम रहेको छ (चित्र ६.३.१) ।

परिवारका कम्तीमा एक जना सदस्य विदेशमा काम गरिरहेका छन् भन्ने जवाफ दिएका १४.७% उत्तरदाताहरूलाई उनीहस्का परिवारका सदस्यहरूले विदेशमा कुनै समस्या भोग्नुपरेको थियो कि भनेर सोधिएको थियो । अधिकांश (९३.६%) उत्तरदाताहरूले उनीहस्का परिवारका सदस्यहरूले विदेशमा कुनै समस्या सामना नगरेको उल्लेख गरेका छन् भने उत्तरदाताहरूको सानो हिस्साले चाहि सहमति भएको भन्दा कम तलब पाएको (४.३%), शारीरिक चोटपटक लागेको वा बिरामी भएको (२.६%), सहमति भएको भन्दा फरक काम पाएको (१.२%), र चरम काम गर्न अवस्था रहेको (०.६%) जस्ता समस्या भोग्नुपरेको उल्लेख गरेका छन् ।


### वैदेशिक रोजगारीमा जानको लागि प्रोत्साहित गर्ने, वर्ष अनुसार



चित्र ६.३.१: Q-G1.2. तपाईंको परिवारको कोही सदस्य कामको सिलसिलामा हाल विदेशमा हुनुहुन्छ ? (संख्या = १००८)

बागमती प्रदेशका उत्तरदाताहरूलाई यस सर्वेक्षणमा उनीहरूले आफ्ना परिवारका सदस्य, साथीभाई, आफन्त र आफूले चिनेका अन्य व्यक्तिहरूलाई वैदेशिक रोजगारीमा जान प्रोत्साहित गरे कि गरेनन भनेर बुझ्ने प्रयास पनि गरिएको थिए। सन् २०२० को तुलनामा सन् २०२२ मा बागमती प्रदेशका उत्तरदाताहरूले आफूले चिनेका मानिसलाई वैदेशिक रोजगारी खोजन कम प्रोत्साहित गर्ने सम्भावना रहेको देखाउँछ (सन् २०२० मा ३६.४% र सन् २०२२ मा ३२.७%)।

### वैदेशिक रोजगारीको लागि प्रोत्साहन, बर्ष अनुसार



चित्र ६.३.२: Q-G1.4. के तपाईंले तपाईंको परिवारका सदस्य वा तपाईंले चिनेका अन्य व्यक्तिहरूलाई विदेशमा रोजगार खोजन प्रोत्साहित गर्नुहुन्छ ? (संख्या = १००८) (भन्न चाहान्न भन्ने उत्तरलाई समावेश गरिएको छैन)

### रेमिट्यान्स (विप्रेषण)

सर्वेक्षणको तथ्याङ्कले बागमती प्रदेशमा सन् २०२० को तुलनामा सन् २०२२ मा, विगत एक वर्षमा नेपाल भित्रबाट विप्रेषण पाउने नेपालीहरूको हिस्सा बढिरहेको देखाएको छ भने देश बाहिरबाट विप्रेषण पाउने नेपालीहरूको हिस्सा घटिरहेको देखाएको छ । सन् २०२२ मा ९.९% ले नेपाल भित्रबाट रेमिट्यान्स प्राप्त गरेको उल्लेख गरेका छन्, यो हिस्सा सन् २०२० मा ८.४% रहेको थियो । यसैगरी सन् २०२० को सर्वेक्षण ९५.८% उत्तरदाताहरू वा उनीहरूको परिवारका सदस्यहरूले देश बाहिरबाट रेमिट्यान्स प्राप्त गरिरहेको मा सन् २०२२ मा ९९.५% उत्तरदाताहरू वा उनीहरूको परिवारका सदस्यहरूले देश बाहिरबाट रेमिट्यान्स प्राप्त गरिरहेको उल्लेख गरेका छन् (तालिका ६.३.१) ।

### रेमिट्यान्स (विप्रेषण) पाउने संस्था, बर्ष अनुसार

बर्ष	देश भित्रबाट मात्र छ	देश बाहिरबाट मात्र छ	देशभित्र र बाहिर दुवै बाट छ	रेमिट्यान्स रकम प्राप्त भैनसकेको	लागु नहुने	थाहा छैन/ भन्न सविच्छन
सन् २०२०	८.४%	९५.८%	९.६%	९.४%	६४.७%	०.१%
सन् २०२२	९.९%	९९.५%	०.७%	२.३%	६९.९%	६.६%

तालिका ६.३.१: Q-G/3. विगत एक वर्षमा तपाईंले वा तपाईंको परिवारका सदस्यहरूले देश बाहिर वा भित्रबाट रेमिट्यान्स प्राप्त गर्नुभएको छ ?  
(संख्या = १००८)<sup>१६</sup> (भन्न चाहन्न भन्ने उत्तरलाई समावेश गरिएको छैन)


विभिन्न जातजाति अनुसार सर्वेक्षण तथ्याङ्क हेर्दा, मधेसी जाति (स्तर-२) (५७.१%) ले देशबाहिर र १४.३% ले देश भित्रबाट रेमिट्यान्स प्राप्त गरिरहेको देखाएको छ ।

### रेमिट्यान्स (विप्रेषण) मा परिवर्तन

देशभित्र, देशबाहिर वा दुवैबाट रेमिट्यान्स प्राप्त गरेको बताउने २२.१% उत्तरदाताहरूलाई गएको बर्ष र अहिलेको तुलना गर्नुपर्दा तपाईंले प्राप्त गरेको रेमिट्यान्समा कुनै परिवर्तन भएको छ कि भनेर प्रश्न सोधिएको थियो । सन् २०२२ मा बागमती प्रदेशका उत्तरदाताहरूको पाँचमध्ये दुई भाग (४०.४%) ले आफूले प्राप्त गर्ने रेमिट्यान्स बढेको बताएका छन् । सन् २०१७ मा १६.७%, सन् २०१८ मा २४.१% र सन् २०२० मा ३६.२% उत्तरदाताहरूले आफूले प्राप्त गर्ने रेमिट्यान्स बढेको बताएका थिए । त्यसैगरी, प्राप्त गर्ने रेमिट्यान्स घटेको उल्लेख गर्ने उत्तरदाताको हिस्सा क्रमशः बढ्दै गएको छ (सन् २०१७ मा ७४%, सन् २०२० मा ९२.०% र सन् २०२२ मा ९२.३%) । यसको विपरीत, आफूले प्राप्त गरेको रेमिट्यान्स यथावत रहेको उल्लेख गर्ने उत्तरदाताहरूको हिस्सा भन्ने सर्वेक्षण बर्षहस्तमा क्रमशः घटी रहेको छ ।

१६ सन् २०१७ र सन् २०१८ मा उत्तरदाताहरूलाई “के तपाईं वा तपाईंको परिवारले देशभित्र वा बाहिरबाट रेमिट्यान्स प्राप्त गर्नुभएको थियो ?” भनेर सोधिएको थियो, तर सन् २०२० र सन् २०२२ मा उनीहरूलाई “विगत एक वर्षमा तपाईं वा तपाईंको परिवारका सदस्यहरूले देशबाहिर वा भित्रबाट रेमिट्यान्स प्राप्त गर्नुभएको थियो ?” भनेर सोधिएको थियो

### रेमिट्यान्स (विप्रेषण)मा परिवर्तन, बर्ष अनुसार




वित्र ६३३: Q-G14. अधिलो वर्षको तुलनामा तपाईंको घरपरिवारले प्राप्त गरेको रेमिट्यान्स रकम बढेको छ, उस्तै छ कि घटेको छ ? (संख्या = २२२)

### रेमिट्यान्स (विप्रेषण) को उपयोग

रेमिट्यान्स रकम प्राप्त गर्ने २२.९% उत्तरदाताहरूलाई के प्रयोजनको लागि रेमिट्यान्स खर्च गर्नुभयो भनेर सोधिएको थियो । करीब तीन चौथाई (७४.४%) उत्तरदाताहरूले प्राप्त रेमिट्यान्स रकम आफ्नो दैनिक घर खर्चका लागी प्रयोग गर्ने गरेको बताए । साथै उत्तरदाताहरूले प्राप्त रेमिट्यान्स रकम स्वास्थ्य सेवा र औषधोपचारमा (४८.९%), बालबालिकाको शिक्षामा (२६.३%), ऋण तिन (१२.३%) प्रयोग गरेको उल्लेख गरेका छन् र थोरै संख्याले बैंकमा बचत (११.१%) र घर बनाउन (८.७%) का लागि खर्च गरेको उल्लेख गरेका छन् । सन् २०२० र सन् २०२२ को बीचमा घरायसी खर्च र स्वास्थ्य सेवाको लागि रेमिट्यान्सको प्रयोग गर्ने उत्तरदाताहरूको हिस्सा बढेको छ भने बालबालिकाको शिक्षामा, ऋण चुक्ता गर्न, बैंकमा बचत र घर बनाउन प्रयोग गर्ने क्रममा यसको प्रयोग घटेको छ ।

### रेमिट्यान्सको प्रयोग, बर्ष अनुसार




चित्र ६.३४: Q-G144. तपाईं वा तपाईंको परिवारका सदस्यहरूले प्राप्त गरेको रेमिट्यान्स रकम मुख्यतः कुन कामको लागि खर्च गर्नु भएको छ ? (संख्या = २२२)

### ६.८. बीमाको बारेमा जानकारी र पहुँच

उत्तरदाताहरूले विभिन्न प्रकारका बीमाहरूको बारेमा सुनेका छन् कि छैन भनेर जान्न गणकहरूले उनीहस्तीर्ण विभिन्न आठ प्रकारका बीमाहरूको बारेमा पढेर सुनाएका थिए। बागमती प्रदेशका अधिकांश (९०.६%) उत्तरदाताहरूले विभिन्न प्रकारका बीमाहरूको बारेमा सुनेको बताएका छन्। विभिन्न प्रकारका बीमाहरूको बारेमा सुनेका उत्तरदाताहरूको अंश सर्वेक्षण बर्षहस्ती घटेको पाइयो। विभिन्न प्रकारका बीमाहरूको बारेमा सुनेका उत्तरदाताहरूको अंश सन् २०१८ मा रहेको ९५.३% बाट घटेर सन् २०२० मा ९१.८% र सन् २०२२ मा ९०.६% भरेको छ।

### बीमाको बारेमा सवेतना, बर्ष अनुसार



चित्र ६.४१: Q-G21.a. के तपाईंले कहिल्यै कुनै प्रकारको बीमाको बारेमा सुन्नुभएको छ ? (संख्या = १००८)

सर्वेक्षणले विभिन्न आठ प्रकारका बीमामध्ये बागमती प्रदेशमा जीवन बीमा (९५%), स्वास्थ्य बीमा (९४.५%) र सवारी साधन बीमा (८६.७%) सबैभन्दा लोकप्रिय रहेको पाइएको छ भने कृषि बीमा (६६.५%), सम्पत्ति बीमा (५४.५%) र यात्रा बीमा (५२.६%) कम लोकप्रिय रहेको देखाएको छ ।

### विभिन्न प्रकारका बीमाबाट सवेतना र स्वामित्व बर्ष अनुसार

	सन् २०१८		सन् २०२०		सन् २०२२	
	सुनेको छु	बीमा गरेको छु	सुनेको छु	बीमा गरेको छु	सुनेको छु	बीमा गरेको छु
जीवन बीमा	९८.०%	१०.७%	९६.६%	२२.९%	९५.०%	११.०%
व्यक्तिगत/दुर्घटना बीमा	७३.५%	५.६%	८१.६%	३.३%	८२.६%	८.६%
अटो बीमा	७८.०%	१६.०%	८७.७%	३१.२%	८६.७%	३१.८%
स्वास्थ्य बीमा	८७५%	९.८%	८९.८%	१७.४%	९४.५%	२०.८%
कृषि बीमा	५८.५%	०.३%	७०.५%	१.६%	६६.५%	१.९%
पशुधन बीमा	६१.४%	४.५%	८१.०%	८.७%	७५.१%	६.४%
सम्पत्ति बीमा	४९.८%	१.०%	६२.७%	४.५%	५४.५%	२.२%
यात्रा बीमा	५८.०%	६.७%	६८.३%	५.१%	५२.६%	१.२%

तालिका ६४१: *Q-G21B.A1-H1* के तपाईंले उल्लेखित बीमाको बारेमा सुन्नुभएको छ ? (संख्या = १००८) र/यदि *Q-G21.B.A1-H1* मा "सुनेको छु भनेमा" के तपाईंले उक्त बीमा गर्नुभएको छ ? (थाहा छैन, भन्न चाहान्न र लागू नहुने उत्तरहरूलाई समावेश गरिएका छैन)

सर्वेक्षणमा विभिन्न प्रकारका बिमाको बारेमा जानकारी भएको बताउने उत्तरदाताहरूलाई उक्त बीमा गर्नुभएको छ कि छैन भनेर सोधिएको थियो । बागमती प्रदेशमा उल्लेख गरिएका सबै किसिमका बीमा योजनामा सहभागी हुनेहरूको संख्या बढिरहेको देखिन्छ । तर, अरु बीमा को तुलनामा सवारी साधन बीमा (सन् २०१८ मा ९६.०% देखि सन् २०२२ मा ३१.८%), त्यसपछि स्वास्थ्य बीमा (सन् २०१८ मा ९.८% बाट सन् २०२२ मा २०.८%) र जीवन बीमा (सन् २०१८ मा ९०.७% देखि सन् २०२२ मा १९.०%) गर्नेहरूको हिस्सामा उल्लेखनीय वृद्धि भएको देख्न सकिन्छ ।

यसका साथै उत्तरदाताहरूको शिक्षाको स्तरसँगै विभिन्न प्रकारका बीमाहस्त्रति चेतना र स्वामित्वमा पनि वृद्धि भएको पाइएको छ । उदाहरणका लागि, निरक्षर (१०.७%) को तुलनामा स्नातक तह र सोभन्दा माथि शिक्षा भएका (३१.४%) उत्तरदाताहरूको जीवन बीमा गरेका छन् ।

### ६.५ रोजगारी र आयआर्जनका अवसरहरू


स्थानीय स्तरमा रोजगारीका र आयआर्जनको अवसरहरू के कस्तो रहेको छ भनी थाहा पाउन उत्तरदाताहरूलाई विभिन्न प्रश्नहरू सोधिएको थियो । बागमती प्रदेशका करीब पाँच मध्ये तीन अर्थात (६३.७%) उत्तरदाताहरूले आफ्नो इलाकामा रोजगारीका अवसरहरू र (६०.६%) उत्तरदाताहरूले आयआर्जनका अवसरहरूमा विगत बर्षभन्दा खासै परिवर्तन नभएको उल्लेख गरेका छन् । सन् २०२२ मा तुलनात्मक स्थमा उत्तरदाताहरूको सानो अनुपातले गत बर्षको तुलनामा आफ्नो क्षेत्रमा रोजगारी (३.६%) र आयआर्जनको अवसरहरू (४.५%) बढी रहेको बताएका छन् । साथै करीब एक तिहाई उत्तरदाताहरूले गत बर्षको तुलनामा आफ्नो क्षेत्रमा रोजगारीका (२९.६%) र आयआर्जनको अवसरहरू (३२%) कम अवसरहरू रहेको बताएका छन् ।

आफ्नो क्षेत्रमा रोजगारीका सम्भावनाहरू उस्तै रहेको छ भन्ने विश्वास गर्न उत्तरदाताहरूको अनुपात सर्वेक्षणका बर्षहरूमा उल्लेखनीय स्थमा घट्दै गइरहेको छ (सन् २०१८ मा ६७.१%, सन् २०२० मा ५८.२% र सन् २०२२ मा ६३.७%) । यसको विपरीत, रोजगारीका अवसरहरू कम छन् भनी सोच्ने उत्तरदाताहरूको अंश मा क्रमशः बृद्धी भई रहेको छ (सन् २०१८ मा ७८%, सन् २०२० मा १६% र सन् २०२२ मा २९.६%) ।

सन् २०२२ मा उत्तरदाताहरूको सबैभन्दा कम हिस्सा (३.६%) ले उनीहरूको स्थानीय क्षेत्रमा रोजगारीका अवसरहरू बढी उपलब्ध भएको महसुस गरेका छन् । उत्तरदाताहरूको यो अनुपात सन् २०१८ मा १९.५% रहेको र सन् २०२० मा २०.६% रहेकोमा, उक्त हिस्सामा सन् २०२२ मा उल्लेखनीय रूपमा गिरावटआई ३६% पुगेको छ ।

आफ्नो स्थानीय क्षेत्रमा आयआर्जनका उपलब्धता/अवसरहरू कम भएको उल्लेख गर्ने उत्तरदाताहस्को हिस्सामा क्रमशः बृद्धी भई रहेको छ (सन् २०१८ मा ८४%, सन् २०२० मा ९४.९%, सन् २०२२ मा ३२.०%)। सन् २०२२ मा उत्तरदाताहस्को सबैभन्दा कम हिस्सा (४.५%) ले उनीहस्को स्थानीय क्षेत्रमा आयआर्जनको अवसरहरू बढी भएको महसुस गरे गरेका छन्। उत्तरदाताहस्को यो अनुपात सन् २०१८ मा १८.५% रहेकोमा सन् २०२० मा उक्त हिस्सामा बृद्धी भई २२.९% पुगेको र सन् २०२२ मा भने उत्तरदाताहस्को यो अनुपात उल्लेखनीय गिरावटआई ४.५% पुगेको छ।

### स्थानीय क्षेत्रमा रोजगारी र आय आर्जनका अवसरहरू, बर्ष अनुसार



वित्र ६.५.१: Q-G23a and Q-G23b. एक बर्ष पहिला र अहिलेलाई तुलना गर्दा तपाईंको स्थानीय क्षेत्रमा रोजगारी र आय आर्जनका अवसरहरू कस्तो रहेका छन्? (संख्या = १०००) (भन्न चाहान्न भन्ने उत्तरलाई समावेश गरिएको छैन)


बागमती प्रदेशका हिमाली क्षेत्रका (२५%) र पहाडी क्षेत्रका (२५.९%) उत्तरदाताहस्को तुलनामा तराई क्षेत्रका बढी (६४.६%) मानिसहस्त्रले आफ्नो क्षेत्रमा रोजगारीका अवसरहरू कम भएको उल्लेख गरेका छन्। त्यसैगरी, हिमाली क्षेत्रमा बसोबास गर्ने (२४.४%) र पहाडी क्षेत्रमा बसोबास गर्ने (२८.५%) मानिसहस्को तुलनामा तराई क्षेत्रका धरै (६७.९%) मानिसहस्त्रले आफ्नो स्थानीय क्षेत्रमा आयआर्जन गर्ने अवसर कम भएको महसुस गरेका छन्।

बागमती प्रदेशमा, ५० बर्ष र सो भन्दा माथी उमेर समुहका वृद्धवृद्धा उत्तरदाताहरू आफ्नो क्षेत्रमा रोजगारी र आयआर्जनका अवसरहस्त्रिति बढी आशावादी रहेका छन् भने साना उमेर समूहका उत्तरदाताहस्को लगभग पाँचमध्ये दुई भागले आफ्नो क्षेत्रमा आयआर्जनका अवसरहरू (४२.७ %) र रोजगारीका अवसरहरू (३९.९%) कम उपलब्ध भएको उल्लेख गरेका छन्।

### ६.६ सूचनाको स्रोत

बागमती प्रदेशका बासिन्दाहस्का लागि स्थानीय सरकारका योजना, पहल र बजेटको बारे जानकारीका लागि साथीभाई, आफन्त र छिमेकीहरू सूचनाको प्राथमिक स्रोत रहेको छ। उत्तरदाताहस्को पाँचमध्ये एक भागले स्थानीय सरकारका योजना, पहल र बजेटको बारेमा जानकारी नै प्राप्त गर्दैनन् भने ४५% उत्तरदाताहस्को साथीभाई, परिवार र छरछिमेकीबाट स्थानीय सरकारका गतिविधिको जानकारी लिने गरेको बताएका छन्। त्यसैगरी बागमती प्रदेशका बासिन्दाहस्का लागि टेलिभिजन (२८.०%), सामाजिक सञ्जाल (२३.३%) स्थानीय समुदायका नेता (१७.८%), पर्चा र पोस्टर (१६.८%) आदि स्थानीय सरकारका योजना, पहल र बजेटका सूचनाका अन्य स्रोतहरू रहेका छन्।

## स्थानीय सरकारका गतिविधिहरूको लागि जानकारीको स्रोत, बर्ष अनुसार



गित्र ६६.१: Q-H5. सामान्यता तपाईं स्थानीय सरकारका योजनाहरू, कार्यक्रमहरू र बजेटको बारेमा जानकारी कसरी प्राप्त गर्नुहुन्छ ?  
(संख्या = १००८) (भन्न चाहान्न भन्ने उत्तरलाई समावेश गरिएका छैन)


सन् २०२० को सर्वेक्षण सँग तुलना गर्दा, साथीभाई, परिवार र छिमेकीहरू र टेलिभिजनबाट स्थानीय सरकारका गतिविधिहरूको जानकारी प्राप्त गर्ने गरेको बताउने उत्तरदाताहरूको अनुपात सन् २०२२ मा घटेको छ। यसैगरी सामाजिक सञ्जाल मार्फत् स्थानीय सरकारका गतिविधिहरू बारे जानकारी प्राप्त गरेको बताउने उत्तरदाताहरूको हिस्सा सन् २०२० मा रहेको १४.९% बाट बढेर सन् २०२२ मा २३.३% पुगेको छ।

उच्च स्तरको शिक्षा भएका उत्तरदाताहरूका लागि सामाजिक सञ्जाल सूचनाको मुख्य स्रोत रहेको छ, त्यसपछि साथीभाई, परिवार र छिमेकीहरू र टेलिभिजन रहेको छ। यसको विपरीत, कुनै पनि शिक्षा नभएका वा औपचारिक शिक्षा नभएका उत्तरदाताहरूले आफ्ना साथीभाई, परिवार र छिमेकीहरू तथा स्थानीय समुदायका नेता र स्थानीय रेडियोलाई जानकारीको मुख्य स्रोत भएको उल्लेख गरे। त्यसैगरी, उच्च आय वर्गका उत्तरदाताहरूले टेलिभिजनलाई आफ्नो सूचनाको मुख्य स्रोतको स्पमा उद्धृत गर्न सम्भावना बढी रहेको छ, जबकि न्यून आय समूहका उत्तरदाताहरूले साथीभाई, परिवार र छिमेकीहरूलाई आफ्नो जानकारीको मुख्य स्रोत भएको बताउँछन्। युवा समूहका उत्तरदाताहरूले मुख्यतया जानकारी साथीभाई, परिवार र छिमेकीहरू, सामाजिक सञ्जाल र इन्टरनेटबाट प्राप्त गर्ने गरेका उल्लेख गरेका छन्।

### स्थानीय सरकारबाट अपेक्षित जानकारी

बागमती प्रदेशका उत्तरदाताहरूलाई उनीहरूको स्थानीय गाउँपालिका/नगरपालिकाबाट नियमित स्पमा कस्तो प्रकारको जानकारीको अपेक्षा राख्नु हुन्छ भनी प्रश्न सोधिएको थियो। लगभग पाँचमध्ये दुई (४०.९%) उत्तरदाताहरूले सार्वजनिक सूचनाहरू नियमित स्पमा जनतालाई उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन् भने रोजगारी सम्बन्धी जानकारी (३१.३%) र जीविकोपार्जन सम्बन्धी जानकारी (२९.६%) नियमित स्पमा जनतालाई उपलब्ध गराउनुपर्ने बताए। त्यसैगरी, स्थानीय सरकारले स्वास्थ्य सम्बन्धी जानकारी (२९.४%), बजेट र कार्यक्रम (२९.९%), योजना र आयोजना (२८.९%) सम्बन्धित जानकारी नियमित स्पमा जनतालाई उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन्।

## स्थानीय गाउँपालिका/नगरपालिकाहरूले सार्वजनिक गर्नुपर्ने सूचनाका प्रकारहरू



वित्र ६६.२: Q-H6. तपाईंको नगरपालिका, गाउँपालिकाले जनतालाई कस्तो किसिमको सूचना नियमित रूपमा उपलब्ध वा सार्वजनिक गरोस जस्तो लाग्छ ? (संख्या = १००८)

### स्थानीय सरकारले सार्वजनिक गरेको सूचनाप्रति सन्तुष्टि

बागमती प्रदेशका स्थानीय सरकारले सार्वजनिक गरेका सूचनाहरू प्रति उत्तरदाताहरू कतिको सन्तुष्टि छन् भनी बुझ्न प्रश्नहरू सोधिएको थियो । बागमती प्रदेशका अधिकांश (५४.५%) उत्तरदाताहरूले आफ्नो स्थानीय सरकारले उपलब्ध गराएको तथ्याङ्क र सूचनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् भने लगभग पाँचमध्ये एक (२९.५%) उत्तरदाताले सरकारले उपलब्ध गराएको जानकारीसँग सन्तुष्ट रहेको बताएका छन् । लगभग एक-चौथाई (२४%) उत्तरदाताहरूले यसबाबे उनीहस्ताई केहि थाहा नभएको भनेर उल्लेख गरेका छन् ।

साथै, उत्तरदाताहरूलाई उनीहस्ते स्थानीय सरकारबाट जानकारी प्राप्त गर्ने प्रयास कतिको गरे भनेर सोध्दा, थोरै अल्पसंख्यक (८.९%) उत्तरदाताहरूले मात्र स्थानीय सरकारबाट जानकारी प्राप्त गर्ने प्रयास गरेको बताए । लगभग एक तिहाई (३२.२%) उत्तरदाताहरूले स्थानीय सरकारबाट बजेट र कार्यक्रमहरूको बारेमा, सार्वजनिक लाभ सेवाहरूमा पहुँच र प्रयोगको बारेमा (बिजुली, ढल, सडक, इत्यादि) (२७.७%), सार्वजनिक सूचनाको बारेमा (२५.३%), योजना र परियोजनाहरू बारेमा (१६.८%), स्वास्थ्य सेवा बारेमा (१५.२%) र जीविकोपार्जन सम्बन्धी जानकारी (११%) प्राप्त गर्ने प्रयास गरेको बताएका छन् ।

धेरैजसो (५३.२%) उत्तरदाताहरूले सम्बन्धित सरकारी निकायसँग कुरा गरेर जानकारी प्राप्त गर्ने प्रयास गरेको बताएका छन् । त्यसपछि ४७.१% उत्तरदाताहरूले परिवार र साथीभाईको सहयोग लिएको र ३०.१% उत्तरदाताहरूले स्थानीय राजनीतिक नेताहस्तको सहयोग लिएर जानकारी प्राप्त गर्ने प्रयास गरेको उल्लेख गरेका छन् । यसका साथै उनीहस्तमध्ये थोरै (९.३%) ले सरकारी वेबसाइट प्रयोग गरेर जानकारी प्राप्त गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

सूचना प्राप्त गर्ने प्रयास गर्नेहरू मध्ये ६८.३% उत्तरदाताहरूले सम्बन्धित निकाय बाट आवश्यक जानकारी प्राप्त गरेको जानकारी दिए भने करीब एक चौथाई (२९.३%) उत्तरदाताहरूले आवश्यक जानकारी पाउन निकै लामो समय लागेको बताए र १०.७% ले आवश्यक जानकारी दिने सरकारी अधिकारीहरू असहयोगी भएको उल्लेख गरेका छन् ।


# ६. कोरोना महामारीको अनुभव र असर

## ६.१ कोरोना महामारी व्यवस्थापनमा सरकारको भूमिका

कोरोना महामारीको समयमा तीनै तहका सरकारले कोमिड-१९ को रोकथाम तथा नियन्त्रण र यसबाट पर्न सक्ने सामाजिक-आर्थिक प्रभावलाई न्यूनीकरण गर्न लागि विविध कार्यक्रमहरू लागू गरेका थिए । सर्वक्षणमा सबै उत्तरदाताहरूलाई सरकारको उक्त रोकथाम र नियन्त्रणमा भूमिका पर्याप्त थियो कि थिएन भनी सोधिएको थियो ।

बागमती प्रदेशका धेरैजसो उत्तरदाताहरूले तीन तहको सरकारको भूमिका ठीकै भएको विश्वास गरेपनि २९.१% उत्तरदाताहरूले स्थानीय तहको भूमिकालाई “पर्याप्त” वा “धेरै पर्याप्त” भएको महसुस गरेका छन् । उत्तरदाताहरूको सानो हिस्साले चाँहि स्थानीय सरकारको भूमिका “अपर्याप्त” (१८.१%) र “धेरै अपर्याप्त” (२.४%) भएको महसुस गरेका छन् (यित्र ७.१%) ।

कोमिड-१९ व्यवस्थापनमा सरकारको भूमिका, बर्ष अनुसार



यित्र ७.१: Q-13. कोरोना संकट व्यवस्थापन वा समाधानमा सरकारले गरेको काम वा निभाएको भूमिका कतिको पर्याप्त थियो जस्तो लाग्छ ? (संख्या = १००८)

### सरकारले गरेको कामको मुल्याङ्कन

कोरोना संक्रमण कम गर्न र यसलाई फैलिन नदिन सरकारले गरेका विभिन्न प्रयासलाई कसरी मुल्यांकन गर्नुहुन्छ भनी उत्तरदाताहरूलाई सोधिएको थियो । यसमा उत्तरदाताहरूले शून्यदेखि दशसम्मको नम्बर दिन सबै, शून्यले सरकारले गरेका प्रयास एकदमै अप्रभावकारी रहेको जनाउँछ, पाँचले न त प्रभावकारी न अप्रभावकारी जनाउँछ भने दशले ज्यादै प्रभावकारी रहेको जनाउँछ (तालिका ७९.१) ।

यस सम्बन्धमा बागमती प्रदेशका उत्तरदाताहरूको मतलाई हेर्दा, सरकारले गरेका विभिन्न रोकथाम र नियन्त्रणका उपायहरूमध्ये मास्कको प्रयोग र सामाजिक दूरी धेरै प्रभावकारी (औसत ८.०७ अंक) रहेको देखियो भने हिड्डल र यात्रामा लगाएको प्रतिबन्ध पनि दोस्रो (औसत ७.७५ अंक) प्रभावकारी उपाय रहेको पाइयो । अधिकांश उत्तरदाताहरूले सरकारको भूमिका र उपायहरूलाई “प्रभावकारी” मान्दछन् (तालिका ७९.१) ।

### कोरोना संक्रमण कम गर्न र फैलिन नदिन सरकारले गरेको प्रयासका मुल्यांकन


	कोरोना फैलिन नदिन हिड्डल र यात्रामा प्रतिबन्ध	संक्रमण रोकनका लागि मास्क को प्रयोग र सामाजिक दुरीको नियम लागु गरेको	व्यापार व्यवसाय बन्द गराएको/ खुलाएको	कोरोनाको परिक्षण सुविधा उपलब्ध गराएको	क्वारेन्टन सुविधा उपलब्ध गराएको	कोरोना उपचार (अस्पताल/ आईसीयू बेड, आदि) को व्यवस्था	जीविकोपार्जनको माध्यम वा आप्नोत गुमाएका कमजोर/ जोखिममारहेका मानिस/ समुदायलाई सहायता	प्रबासी कामदार हिड्डल नेपाल फर्काउन गरेको प्रयास
संख्या	१००८	१००८	१००८	१००८	१००८	१००८	१००८	१००८
औसत	७.७५	८.०७	६.२७	६.१५	५.९८	५.६२	५.७५	५.८३

तालिका ७९.१: Q-14.1-H. कोरोना संक्रमण कम गर्न र यसलाई फैलिन नदिन सरकारले गरेका उल्लेखित प्रयासलाई तपाईं कसरी मुल्यांकन गर्नुहुन्छ ?

### सामाजिक-आर्थिक पुनरुत्थानमा सरकारसंगको अपेक्षा

कोरोना महामारीले सिर्जना गरेको आर्थिक-सामाजिक कठिनाईलाई पुनरुत्थान गर्न र महामारीबाट प्रभावित सामाजिक-आर्थिक परिणामहरूलाई न्यूनीकरण गर्न सरकारले कुन-कुन क्षेत्रमा बढी काम गर्नुपर्दछ भनी उत्तरदाताहरूलाई सोधिएको थियो । यस सन्दर्भमा भनें आधारन्दा बढि (५५.४%) उत्तरदाताहरूले स्वास्थ्य सेवालाई सुधार गरेर र सरकारी सहयोग कार्यक्रमको शुरुवात गरेर (४१.०%) कोरोनाबाट सृजीत कठिनाईलाई कम गर्न सकिन्छ भन्ने मत व्यक्त गरेका छन् । त्यस्तै उल्लेख संख्या (३८.३%) ले कोरोना विरुद्धको खोप लगाउने प्रक्रियालाई तीव्रता दिएर कोरोनाबाट सृजीत कठिनाईलाई कम गर्न सकिन्छ भन्ने मत व्यक्त गरेका छन् । एक तिहाई (३३%) उत्तरदाताहरूले कोमिड-१९ महामारीले सिर्जना गरेको आर्थिक-सामाजिक कठिनाईलाई पुनरुत्थान गर्न र महामारीबाट प्रभावित सामाजिक-आर्थिक परिणामहरूलाई न्यूनीकरण गर्न सरकारले घरपरिवारका लागि थप रोजगारीका अवसरहरू र नगद सहयोग योजनाहरू सिर्जना गर्नुपर्ने कुरा उल्लेख गरेका छन् ।

### कोभिड-१९ बाट सामाजिक-आर्थिक पुनरुत्थान कार्य गर्न सरकारबाट अपेक्षा



चित्र ७.१.२: Q-16. कोरोना महामारीबाट प्रभावित सामाजिक-आर्थिक अवस्थालाई पुनरुत्थान गर्न सरकारले आफ्ना नागरिकहरूलाई अझै के गरेर सहयोग गर्न सक्छ होला? (संख्या = १००८)

## ७.२. स्थानीय स्तरमा कोरोना महामारीको बेला सक्रिय भएर लाग्ने व्यक्ति वा निकाय

कोरोना महामारीको समयमा त्यसको व्यवस्थापनको लागि समुदायमा सबैभन्दा बढी सक्रिय भूमिका कसले निभाएको थियो भनेर सबै उत्तरदाताहरूलाई सोधिएको थियो । बागमती प्रदेशका लगभग तीन चौथाई (७९.५%) उत्तरदाताहरूले आफ्नो स्थानीय सरकारले सबैभन्दा बढी सक्रिय भूमिका निभाएर सबैभन्दा बढी उत्तरदातायी भएको बताएका छन् । यसपछि, उनीहरूले समुदायका स्वयंसेवकहरू (९९.०%), स्थानीय नेताहरू (६.४%) र समुदायमा आधारित संस्थाहरू (४.७%) ले आफ्नो समुदायमा कोभिड-१९ व्यवस्थापन गर्न सबैभन्दा सक्रिय अभिनेता भएको उल्लेख गरेका छन् ।

## ७.३ कोरोना महामारीको समयमा भोग्नुपरेका मुख्य समस्याहरू र सामना गर्ने रणनीतिहरू

सर्वेक्षणमा समावेश बागमती प्रदेशका करीब आधा उत्तरदाताहरूले कोरोना महामारी र यसको कारणले गर्दा भएको बन्दाबन्दीको समयमा विभिन्न समस्याहरू सामना गर्नुपरेको बताएका छन् भने ५६.५% उत्तरदाताहरूले कुनै पनि समस्याको सामना गर्नु नपरेको उल्लेख गरेका छन् । विभिन्न समस्याहरूको सामना गर्नेहस्तये अधिकांश (३७.८%) ले खाद्यान्तको मूल्य बढेको, आय/नाफा घटेको (३७.४%), गम्भीर बिरामी भएको (३३.९%), आधारभूत सेवाहरू प्राप्त गर्न कठिनाई भएको (३१.५%) उल्लेख गरेका छन् । महामारीका कारण सामना गर्नुपरेको अन्य समस्याहरूमा रोजगारी वा आम्दानीको मुख्य श्रोतमा कमी भएको (२४.९%), अत्यावश्यक गैर-खाद्य वस्तुको मूल्यवृद्धि भएको (१५.९%) उल्लेख गरेका छन् ।

सर्वेक्षणमा कोरोनाको कारणले गर्दा विभिन्न समस्याहरू भोग्नुपरेको भनेर बताउने ५३.९% उत्तरदाताहरूलाई ती समस्याहरूको सामना गर्न के-कस्ता रणनीतिहरू अबलम्बन गर्नुभयो भनेर पनि सोधिएको थियो । एक चौथाईभन्दा बढी (२८.२%) ले कोभिड-१९ को प्रभावहरूको सामना गर्न खासै कही नगरेको प्रतिक्रिया दिएका छन् ।

बागमती प्रदेशमा बसोबास गर्ने अधिकांश उत्तरदाताले प्रभाव न्यूनीकरण गर्न विभिन्न प्रतिकार्य संयन्त्र प्रयोग गरेको बताएका छन्। तथाङ्कले देखाए अनुसार, सबैभन्दा बढीले बचत प्रयोग गरेको (३९.६%), आफन्त/छिमेकीहस्ताट सहयोग लिएर काम चलाएको (१५.९%) र साहुबाट ऋण लिएर (१३.७%) निर्वाह गरेको उल्लेख गरेका छन्। त्यस्तै, थोरै अनुपातमा ११.४% ले आफ्नो बस्तुभाउ बेच्नु परेको बताएका छन्, ७६% उत्तरदाताले उधारोमा खाद्यान्न खरिद गरेको, ५.९% ले खाद्यान्न उपभोगमा कमी गरेको र उतिकै अनुपातले सम्पतिको बिक्रि (जग्गा, भवन, गहना, फर्निचर, मेसिन) गरेको उल्लेख गरेका छन्।

### कोरोना महामारीको सामना गर्न अपनाइएका रणनीतिहरू

रणनीतिहरू	प्रतिशत
केही गरेनन्	२८.२%
बचत प्रयोग गरेको	३९.६%
आफन्त/छिमेकीबाट सहयोग प्राप्त हुनेछ	१५.९%
साहु-महाजनबाट ऋण लिएको	१३.७%
पशुपंछीको बिक्रि	११.४%
उधारोमा खाद्यान्न खरिद गरेको	७६%
खाद्यानको उपभोगमा कमी गरेको	५.९%
सम्पतिको बिक्रि (जग्गा, भवन, गहना, फर्निचर, मेसिन)	५.८%
बैकबाट ऋण लिएको	३.६%
सहकारीबाट ऋण लिएका छन्	२.२%
ऋणमा गैर-खाद्य वस्तुहरू किने	१.१%
गैर खाद्य बस्तुको उपभोगमा कमी गरेको	०.७%
कामको खोजीमा अन्य ठाउँमा बसाईसरेको	०.५%
लघुवित्तीय संस्थाबाट ऋण लिएको	०.२%
नयाँ पेशा/व्यवसाय अपनाए	०.२%
सरकार/अन्य संस्थाहरू (एनजीओ, आदि) बाट प्राप्त आर्थिक सहायता	०.२%

तालिका ७.३.१: Q-110. बन्दाबन्दीको ऋणमा र त्यसपछिका महिनाहरूमा उत्पन्न समस्याहरूको सामना गर्न, तपाईंले के गर्नु भयो? (संख्या = ४३९)





